

सूचनाको हक सम्बन्धी ऐन, २०६४ को टफा ५(३)  
र

सूचनाको हक सम्बन्धी नियमावली, २०६५ को नियम ३ वमोजिम सार्वजनिक  
गरिएको

२०८० साल कार्तिक १ देखि २०८० पौष मसान्तसम्म (त्रैमासिक) अध्यावधिक विवरण



मन्थली नगरपालिका  
नगर कार्यपालिकाको कार्यालय  
मन्थली, रामेछाप  
वागमती प्रदेश, रामेछाप



## क. नगरपालिकाको स्वरूप र प्रकृति

नेपाल सरकारद्वारा रामेछाप जिल्लाको सदरमुकाममा अवस्थित मन्थली नगरपालिका तत्कालिन ७ वटा गाउँ विकास समितिहरु (मन्थली, कठजोर, सालु, सुनारपानी, भलुवाजोर, भटौली र चिसापानी) लाई समायोजन गरेर १६ वटा वडा रहने गरी २०७१ मसिर १६ गते घोषणा गरियो । नेपालको संविधान वमोजिम राज्यको पुनः संरचना हुने क्रममा नेपाल सरकारले २०७३ साल फाल्गुण २७ गतेवाट लागु हुने गरी तत्कालिन नगरपालिकाका वडा सहित क्रमशः पुरानागाउँ, चनखु, गेलु र फुलासी गाउँ विकास समितिलाई समेत समावेश गरी १४ वटा वडा भएको नगरपालिकाको रूपमा स्थापित भएको छ ।

यो नगरपालिका वागमती प्रदेश अन्तर्गत रहेको ११९ वटा स्थानीय तह मध्येको एक हो । यस नगरपालिकाको क्षेत्रफल २११.७७ वर्ग किलोमिटर अर्थात (२११७७ हेक्टर) मा फैलिएको छ । जसमध्ये कृषि भू उपयोगका दृष्टिले ७३३६ हेक्टर जमिन रहेको छ जसमा संचित जमिन १३५६ हेक्टर र असंचित जमिन ४५१३ हेक्टर रहेको छ ।

यस नगरपालिकाको औषत तापक्रम २० देखि २५ डिग्री सेल्सियस रहेको छ । गर्मी याममा अधिकतम ३२ डिग्री सेल्सियस र न्यूनतम २ डिग्री सेल्सियस रहने गर्दछ । यस नगरपालिकामा कम उचाइ भएका सुनकोशी नदी, तामाकोशी नदी, भटौली र रणजोर खोला आसपासका वस्तीहरुमा उष्ण मौसमी हावापानी र यसका अलवा नगरपालिकाका अधिकांश भू भागमा न्यानो समशी तोष्ण हावापानी पाईन्छ ।

यस नगरपालिकाको भौगोलिक स्वरूप निकै भिरालो रहेकोले वर्षायाममा भू-क्षय र पहिरो निकै जाने गर्दछ । रणजोर खोलाको सिरमा रहेको घाघे पहिरो ठूलो र अनौठो रूपमा रहेको छ । यो पहिरो वर्षा याममा रोकिने र सुख्खा याममा निरन्तर गइरहने गर्दछ । यस पहिरोले वडा न ३ र ४ का अधिकांश वस्ती विस्थापित गर्नुका साथै सदरमुकामलाई समेत जोखिम युक्त वनाएको छ ।

प्रसिद्ध धार्मिक, ऐतिहासिक तथा पर्यटकीय स्थलको रूपमा पुरानागाउँ वामचुराको वैरामहादेव (थानपति मन्दिर), चिसापानीको भिमसेन थान र चिसापानी गढी, कठजोरको ऐराम्वास मन्दिर, सुनारपानीको थानपति मन्दिर, भलुवाजोरको तिल्केस्थानगढी, भटौलीको ढिकुरे मन्दिर नगरपालिकाको अमूल्य निधिका रूपमा रहेका छन् ।

मन्थलीको नामाकरणको सन्दर्भमा स्थानीय माझी जातिसँग जोडिएको कथा गाँसिएको छ । विशेषगरी आदिमकालदेखि मन्थलीको आसपास रहेका चिसापानी, मन्थली, भटौली, भलुवाजोर, पकरवास जस्ता गाउँ विकास समितिका भू भागहरुमा माझी जातिहरुको वसोवास रहेको पाइन्छ । सो जातिको छुट्टै राजा हुने चलन अनुसार एक जना मन नामक राजा रहेको र राजा वस्त्रे थलोलाई मनथलो भनिएको, पछि सो शब्द अप्रभ्रश भई मन्थली भएको मान्यता छ ।

त्यसैगरी प्राचिन किम्बदन्ती अनुसार विद्धत वर्गमा अर्को प्रसंग पनि पाईन्छ । आदिकालदेखि नै यस स्थानमा माझी जातिको वस्ती रहेंदै आएको, जाडँ उनीहरुको मुख्य पेय भएको र माझी भाषामा मुन भनेको जाडँ र थलो भनेको खान बस्त्रे ठाउँ भन्ने बुझाउने भएकाले यसलाई जाडँ खाने र बस्त्रे स्थानको रूपमा पनि मन्थलो भन्ने

थालिएको र यसै शब्दको अपभ्रंशबाट मन्थली हुन गएको हो । मन्थली भन्ने स्थान खासगरी गाउँलाई जनाउने भएतापनि समयक्रममा त्यसभन्दा तल रहेको बेसी पनि मन्थली बेसी भनेर चिनिन थालियो ।

## भौगोलिक अवस्थिति

प्रदेश : वागमती

जिल्ला : रामेछाप

सिमाना : पूर्वमा रामेछाप नगरपालिका, पश्चिममा खाँडादेवी र दोरम्वा गाउँपालिका, उत्तरमा लिखु तामाकोशी गाउँपालिका र दोलखा जिल्लाको मेलुङ्ग गाउँपालिका र दक्षिणमा सिन्धुली जिल्लाको गोलन्जोर गाउँपालिका ।

क्षेत्रफल : २११.७७ वर्ग किलो मिटर (२११७७ हेक्टर)

जनसंख्या : २०६८ सालको जनगणना अनुसार ४५,४१६ जनसंख्या ( २४,६६६ महिला र २०,७५० पुरुष )

२०७८ सालको जनगणना अनुसार ३९,६९५ जनसंख्या ( २१२१५ महिला र १८४८० पुरुष )

## प्रशासनिक एंव राजनैतिक विभाजन

प्रशासनिक केन्द्र : मन्थली

नगर सभा : ७५ जना

कार्यपालिका सदस्य : २४ जना

वडा संख्या : १४

स्वास्थ्य संस्था : १ अस्पताल, १ प्राथमिक स्वास्थ्य केन्द्र, ९ स्वास्थ्य चौकी, ३ आधारभूत स्वास्थ्य चौकी, ८ शहरी स्वास्थ्य केन्द्र, १ आयुर्वेदिक स्वास्थ्य केन्द्र, १ सहकारी अस्पताल, २ निजी अस्पताल र ३ पोलिक्लिनिक ।

शैक्षिक संस्थाहरु: आधारभूत विद्यालय ५० ( ४७ सामुदायिक र ३ संस्थागत ), माध्यमिक विद्यालय २२ ( १९ सामुदायिक र ३ संस्थागत ) वाल विकास केन्द्र ८०, सामुदायिक सिकाई केन्द्र ९, प्राविधिक शिक्षालय १, सामुदायिक क्याम्पस १, विशेष शिक्षा स्रोत कक्षा १ ।

सहकारी संस्थाहरु: COPOMIS मा दर्ता भएका वहुउद्देश्यीय सहकारी संस्था ६, वचत तथा ऋण सहकारी संस्था ४०, कृषि सहकारी संस्था ३३, साना किसान सहकारी २, तरकारी तथा फलफुल सहकारी २, दुग्ध सहकारी १, चिया सहकारी १ र सञ्चार सहकारी १ ।

## **ख नगरपालिकाको काम, कर्तव्य र अधिकार**

नेपालको संविधानले एकल अधिकारको रूपमा अनुसूची ८ मा गरेको व्यवस्थालाई सर्वसामान्यतामा प्रतिकूल असर नपर्ने गरी स्थानीय सरकार सञ्चालन ऐन २०७४ ले निर्दिष्ट गरे वमोजिमका देहायका काम, कर्तव्य र अधिकारहरु यस नगरपालिकाको प्रमुख काम, कर्तव्य र अधिकारका रूपमा रहेका छन्।

### **क. नगर प्रहरी**

- (१) नगर प्रहरीको गठन, सञ्चालन, व्यवस्थापन, नियमन तथा नगर प्रहरी सम्बन्धी नीति, कानून र मापदण्डको निर्माण तथा कार्यान्वयन,
- (२) देहायका कार्यमा सहयोग पुर्याउनको लागी नगर प्रहरीको परिचालन गर्न सक्ने
  - (क) नगरपालिकाको नीति, कानून, मापदण्ड तथा निर्णय कार्यान्वयन,
  - (ख) नगरपालिकाको सम्पत्तिको सुरक्षा र संरक्षण,
  - (ग) स्थानीयस्तरमा हुने सभा समारोह, परम्परा तथा जात्रा चाडपर्वको सुरक्षा व्यवस्थापन,
  - (घ) स्थानीय बजार तथा पार्किङ्गस्थलको रेखदेख र व्यवस्थापन,
  - (ङ) नगर सरसफाई सम्बन्धी मापदण्डको कार्यान्वयन,
  - (च) न्यायिक समितिले गरेका मिलापत्र तथा निर्णयको कार्यान्वयन,
  - (छ) सार्वजिनक ऐलानी र पर्ति जग्गा, सार्वजनिक भवन, सम्पदा, तथा भौतिक पूर्वाधारको सरक्षण र सुरक्षा,
  - (ज) विपद् व्यवस्थापन सम्बन्धी खोजी उदार राहत तथा पुनर्स्थापना,
  - (झ) अनधिकृत विज्ञापन तथा होर्डिङ्ग बोर्ड नियन्त्रण,
  - (ज) छाडा पशु चौपायाको नियन्त्रण,
  - (ट) अनधिकृत निर्माण तथा सार्वजनिक सम्पत्ति अतिक्रमण रोकथाम तथा नियन्त्रण,
  - (ठ) कार्यपालिकाले तोकेको अन्य कार्य।

### **ख. सहकारी संस्था**

- (१) सहकारी संस्था सम्बन्धी स्थानीय नीति, कानून, मापदण्डको निर्माण, कार्यान्वयन र नियमन,

- (२) सम्बन्धित नगरपालिकाको भौगोलिक क्षेत्र भित्र सञ्चालन हुने सहकारी संस्थाको दर्ता, अनुमति, खारेजी र विघटन,
- (३) सहकारी वचत तथा ऋण परिचालन सम्बन्धी स्थानीय मापदण्ड निर्धारण र नियमन,
- (४) सहकारी सम्बन्धी राष्ट्रिय, केन्द्रीय, विषयगत प्रादेशिक र स्थानीय सङ्घ संस्थासँग समन्वय र सहकार्य,
- (५) सहकारी सम्बन्धी स्थानीय तथ्याङ्क व्यवस्थापन र अध्ययन अनुसन्धान,
- (६) स्थानीय सहकारी संस्थाको क्षमता अभिवृद्धि
- (७) स्थानीय सहकारी क्षेत्रको प्रवर्द्धन, परिचालन र विकास।

#### **ग. एफ.एम.सञ्चालन**

- (१) एक सय वाटसम्मको एफ.एम. रेडियो सञ्चालन अनुमति, नवीकरण, नियमन र खारेजी,
- (२) प्रदेश कानूनको अधिनमा रही एफ.एम. सञ्चालन सम्बन्धी अन्य कार्य।

#### **घ. स्थानीय कर सेवा शुल्क तथा दस्तुर**

- १) सघीय तथा प्रदेश कानूनको अधिनमा रही सम्पत्ति कर, घर बहाल कर, घर जग्गा रजिष्ट्रेशन शुल्क, सवारी साधन कर, सेवा शुल्कदस्तुर, पर्यटन शुल्क, विज्ञापन कर, व्यवसाय कर, भूमीकर (मालपोत), मनोरजन कर सम्बन्धी नीति, कानून, मापदण्ड, कार्यान्वयन र नियमन,
- २) स्थानीय पूर्वाधार तथा सेवाको शुल्क निर्धारण, सालन र व्यवस्थापन,
- ३) ट्रेकिङ्ग, कायाकिङ्ग, क्यानोनिङ्ग, बज्जी जम्प, जिपफ्लायर, यापिटङ्ग, मोटरबोट, केबुलकार सेवा लगायत अन्य जल तथा स्थल क्षेत्रमा संचालन हुने नवीन पर्यटकीय सेवा तथा साहसिक खेलको शुल्क,
- ४) जडीबुटी, कबाढी र जीवजन्तु कर निर्धारण तथा सङ्कलन,
- ५) स्थानीय राजस्वको आधार विस्तार तथा प्रवर्द्धन,
- ६) ढुङ्गा गिट्री, बालुवा, माटो, काठ दाउरा, जराजुरी, स्लेट, खरीढुङ्गा आदि प्राकृतिक एवं खानीजन्य वस्तुको विक्री तथा निकासी शुल्क दस्तुर सङ्कलन,
- ७) सिफारिस, दर्ता, अनुमति, नवीकरण आदिको शुल्क, दस्तुर निर्धारण र सङ्कलन,
- ८) स्थानीय राजस्व प्रवर्द्धनका लागि प्रोत्साहन,
- ९) राजस्व सूचना तथा तथ्याङ्कको आदान प्रदान,

- १०) सङ्गीय तथा प्रदेश कानूनको अधीनमा रही स्थानीय तहमा राजस्व चुहावट नियन्त्रण सम्बन्धी नीति, कानून, मापदण्ड र नियमन,
- ११) स्थानीय पूर्वाधार सेवा र उपयोगमा सेवा शुल्क दस्तुर सम्बन्धी नीति, कानून, मापदण्ड र नियमन,
- १२) मालपोत सङ्कलन,
- १३) कर तथा सेवा शुल्क सम्बन्धी अन्य कार्य ।

### **ड. स्थानीय सेवाको व्यवस्थापन**

- (१) स्थानीय सेवाको व्यवस्थापन सम्बन्धी नीति, मापदण्ड, सेवा शर्त, योजना, कार्यान्वयन र नियमन,
- (२) संविधानको धारा ३०२ को उपधारा (२) बमोजिम समायोजन भएका कर्मचारीको व्यवस्थापन, उपयोग र समन्वय,
- (३) संगठन विकास, जनशक्ति व्यवस्थापन र वृत्ति विकास,
- (४) स्थानीय कानून बमोजिम सगठन तथा व्यवस्थापन सर्भेक्षण गरी सगठन संरचना तथा दरबन्दी निर्धारण,
- (५) स्थानीय सेवाको व्यवस्थापनमा सूचना तथा संचार प्रविधिको उपयोग, प्रवर्द्धन र नियमन,
- (६) जनशक्ति व्यवस्थापन तथा वृत्ति विकास,
- (७) स्थानीय सेवाको व्यवस्थापन सम्बन्धी अन्य कार्य।

### **च. स्थानीय तथ्याङ्क र अभिलेख सङ्कलन**

- (१) स्थानीय तथ्याङ्क सम्बन्धी नीति, कानून, मापदण्ड, योजना, कार्यान्वयन र नियमन,
- (२) आधारभूत तथ्याङ्क सङ्कलन र व्यवस्थापन,
- (३) जन्म, मृत्यु, विवाह, सम्बन्ध बिच्छेद, बसाई सराई दर्ता र पारिवारिक लगतको अभिलेख तथा पञ्चीकरण व्यवस्थापन,
- (४) सूचना तथा सञ्चार, प्रविधियुक्त आधारभूत तथ्याङ्कको सङ्कलन र व्यवस्थापन,
- (५) स्थानीय तथ्याङ्क र अभिलेख सङ्कलन सम्बन्धी अन्य कार्य,

### **छ. स्थानीय स्तरका विकास आयोजना तथा परियोजना**

- (१) विकास आयोजना तथा परियोजना सम्बन्धी नीति, कानून, मापदण्ड, तर्जुमा, कार्यान्वयन, अनुगमन, मूल्याङ्कन र नियमन,

- (२) आर्थिक, सामाजिक, साँस्कृतिक, वातावरणीय, प्रविधि र पूर्वाधारजन्य विकासका लागि आवश्यक आयोजना तथा परियोजनाहरूको तर्जुमा, कार्यान्वयन, अनुगमन तथा मूल्याङ्कन,
- (३) आयोजनाको अध्ययन, अनुसन्धान तथा प्रभाव मूल्याङ्कन,
- (४) सम्भाव्य प्राकृतिक श्रोत तथा साधनको पहिचान तथा अभिलेख व्यवस्थापन,
- (५) सङ्घीय तथा प्रदेश कानूनको अधीनमा रही शहरी विकास, बस्ती विकास र भवन सम्बन्धी नीति, कानून, मापदण्ड तथा सो सम्बन्धी योजना तर्जुमा, आयोजना पहिचान, अध्ययन, कार्यान्वयन र नियमन,
- (६) राष्ट्रिय भवन संहिता तथा मापदण्ड बमोजिम भवन निर्माण अनुमति, अनुगमन र नियमन,
- (७) सरकारी भवन, बिद्यालय, सामुदायिक भवन, सभागृह र अन्य सार्वजनिक भवन तथा संरचनाको निर्माण र मर्मत सम्भार तथा सञ्चालन र व्यवस्थापन,
- (८) सङ्घीय र प्रदेशस्तरीय आयोजना तथा परियोजनाको कार्यान्वयनमा समन्वय, सहजीकरण र सहयोग,
- (९) सुरक्षित बस्ती विकास सम्बन्धी नीति, योजना, कार्यक्रम तर्जुमा, कार्यान्वयन, अनुगमन, नियमन र मूल्याङ्कन,
- (१०) सार्वजनिक निर्माण कार्यको लागि प्रचलित कानून बमोजिमको "घ" वर्गको इजाजतपत्रको जारी, नवीकरण तथा खारेजी,
- (११) पर्यटन क्षेत्रको विकास, विस्तार र प्रवर्द्धन सम्बन्धी आयोजनाहरूको पहिचान, कार्यान्वयन, व्यवस्थापन, अनुगमन तथा नियमन ।
- (१२) नवीन पर्यटकीय सेवा तथा कार्यहरू सम्बन्धी आयोजनाहरूको पहिचान, कार्यान्वयन, व्यवस्थापन, अनुगमन तथा नियमन,
- (१३) विकास आयोजना तथा परियोजना सम्बन्धी अन्य कार्य।

## **ज. आधारभूत र माध्यमिक शिक्षा**

- (१) प्रारम्भिक बाल विकास तथा शिक्षा, आधारभूत शिक्षा अभिभावक शिक्षा, अनौपचारिक शिक्षा, खुला तथा वैकल्पिक निरन्तर सिकाई सामुदायिक सिकाइ र विशेष शिक्षा सम्बन्धी नीति, कानून, मापदण्ड, योजना तर्जुमा, कार्यान्वयन, अनुगमन, मूल्याङ्कन र नियमन,
- (२) सामुदायिक, संस्थागत, गुठी र सहकारी विद्यालय स्थापना, अनुमति, सञ्चालन, व्यवस्थापन, नियमन,
- (३) प्राविधिक शिक्षा तथा व्यावसायिक तालिमको योजना तर्जमा, सञ्चालन, अनुमति, अनुगमन, मूल्याङ्कन र नियमन,
- (४) मातृभाषामा शिक्षा दिने बिद्यालयको अनुमति, अनुगमन तथा नियमन,

- (५) गाभिएका वा बन्द गरिएका विद्यालयहरूको सम्पत्ति व्यवस्थापन,
- (६) नगर शिक्षा समिति गठन तथा व्यवस्थापन
- (७) विद्यालय व्यवस्थापन समिति गठन तथा व्यवस्थापन,
- (८) विद्यालयको नामाकरण,
- (९) सामुदायिक विद्यालयको जग्गाको स्वामित्व, सम्पत्तिको अभिलेख, संरक्षण र व्यवस्थापन,
- (१०) विद्यालयको गुणस्तर अभिवृद्धि तथा पाठ्य सामग्रीको वितरण,
- (११) सामुदायिक विद्यालयको शिक्षक तथा कर्मचारीको दरबन्दी मिलान,
- (१२) विद्यालयको नक्साङ्कन, अनुमति, स्वीकृति, समायोजन तथा नियमन,
- (१३) सामुदायिक विद्यालयको शैक्षिक पूर्वाधार निर्माण, मर्मत सम्भार, सञ्चालन र व्यवस्थापन,
- (१४) आधारभूत तहको परीक्षा सञ्चालन, अनुगमन तथा व्यवस्थापन,
- (१५) विद्यार्थी सिकाई उपलब्धिको परीक्षण र व्यवस्थापन,
- (१६) निःशुल्क शिक्षा, विद्यार्थी प्रोत्साहन तथा छात्रवृत्तिको व्यवस्थापन,
- (१७) ट्यूसन, कोचिङ्ग जस्ता विद्यालय बाहिर हुने अध्यापन सेवाको अनुमति तथा नियमन,
- (१८) स्थानीयस्तरको शैक्षिक ज्ञान, सीप र प्रविधिको संरक्षण, प्रवर्द्धन र स्तरीकरण,
- (१९) स्थानीय पुस्तकालय र वाचनालयको सञ्चालन तथा व्यवस्थापन,
- (२०) माध्यामिक तहसम्मको शैक्षिक कार्यक्रमको समन्वय र नियमन,
- (२१) सामुदायिक विद्यालयलाई दिने अनुदान तथा सोको बजेट व्यवस्थापन, विद्यालयको आय व्ययको लेखा अनुशासन कायम, अनुगमन र नियमन,
- (२२) शिक्षण सिकाई, शिक्षक र कर्मचारीको तालिम, क्षमता विकास,
- (२३) अतिरिक्त शैक्षिक क्रियाकलापको सञ्चालन।

## **झ. आधारभूत स्वास्थ्य र सरसफाई**

- (१) आधारभूत स्वास्थ्य र सरसफाई तथा पोषण सम्बन्धी नीति, कानून, मापदण्ड, योजनाको तर्जुमा, कार्यान्वयन तथा नियमन,
- (२) आधारभूत स्वास्थ्य, प्रजनन स्वास्थ्य र पोषण सेवाको सञ्चालन र प्रवर्द्धन,

- (३) अस्पताल र अन्य स्वास्थ्य संस्थाको स्थापना तथा सञ्चालन,
- (४) स्वास्थ्य सेवा सम्बन्धी भौतिक पूर्वाधार विकास तथा व्यवस्थापन,
- (५) स्वच्छ खानेपानी तथा खाद्य पदार्थको गुणस्तर र वायु तथा धनिको प्रदूषण नियन्त्रण र नियमन,
- (६) सरसफाई सचेतनाको अभिवृद्धि र स्वास्थ्यजन्य फोहोरमैलाको व्यवस्थापन,
- (७) स्वास्थ्यजन्य फोहोरमैला सङ्कलन, पुनः उपयोग, प्रशोधन, विस्जन र सोको सेवा शुल्क निर्धारण र नियमन,
- (८) रक्त सञ्चार सेवा तथा स्थानीय र शहरी स्वास्थ्य सेवा सञ्चालन,
- (९) औषधि पसल सञ्चालन, अनुमति, अनुगमन र नियमन,
- (१०) सरसफाई तथा स्वास्थ्य क्षेत्रबाट निष्कासित फोहोरमैला व्यवस्थापनमा निजी तथा गैरसरकारी क्षेत्रसँग समन्वय, सहकार्य र साझेदारी,
- (११) परिवार नियोजन तथा मातृ शिशु कल्याण सम्बन्धी सेवा सञ्चालन, अनुमति, अनुगमन तथा नियमन ,
- (१२) महिला तथा वालवालिकाको कुपोषण न्युनीकरण रोकथाम नियन्त्रण र व्यवस्थापन

#### **ज.स्थानीय बजार व्यवस्थापन, वातावरण संरक्षण र जैविक विविधता**

- (१) स्थानीय व्यापार, वस्तुको माग, आपूर्ति तथा अनुगमन, उपभोक्ता अधिकार तथा हित सम्बन्धी नीति, कानून, मापदण्ड, कार्यान्वयन र नियमन,
- (२) बजार तथा हाट बजार व्यवस्थापन,
- (३) स्थानीय वस्तुहरूको उत्पादन, आपूर्ति तथा निकासी प्रक्षेपण, मूल्य निर्धारण र अनुगमन,
- (४) स्थानीय व्यापार र वाणिज्य सम्बन्धी पूर्वाधार निर्माण,
- (५) स्थानीय वस्तु र सेवा व्यापारको मूल्य तथा गुणस्तरको अनुगमन र नियमन,
- (६) स्थानीयस्तरका व्यापारिक फर्मको दर्ता, अनुमति, नवीकरण, खारेजी, अनुगमन र नियमन,
- (७) स्थानीय व्यापारको तथ्याङ्क प्रणाली र अध्ययन अनुसन्धान,
- (८) निजी तथा गैरसरकारी क्षेत्रसँग समन्वय र सहकार्य,
- (९) स्थानीय व्यापार प्रवर्द्धन, सहजीकरण र नियमन,
- (१०) स्थानीय बौद्धिक सम्पत्तिको संरक्षण, प्रवर्द्धन र अभिलेखाङ्कन,

- (११) उपभोक्ता सचेतना अभिवृद्धि, लक्षित उपभोक्ताको लगत व्यवस्थापन स्थानीय वस्तु तथा सेवाको गुणस्तर परीक्षण,
- (१२) वातावरण संरक्षण र जैविक विविधता सम्बन्धी स्थानीय नीति, कानून, मापदण्ड, योजना तर्जुमा तथा त्यसको कार्यान्वयन, अनुगमन र नियमन,
- (१३) स्थानीय स्तरमा वातावरणीय जोखिम न्यूनीकरण,
- (१४) स्थानीयस्तरमा जनस्वास्थ्यमा प्रतिकूल असर पर्ने किसिमका उपभोग्य वस्तुको बेच विखन र उपभोग तथा वातावरणीय प्रदूषण र हानिकारक पदार्थहरूको नियन्त्रण, अनुगमन तथा नियमन,
- (१५) स्थानीयस्तरमा सरसफाई तथा फोहरमैला व्यवस्थापन,
- (१६) स्थानीयस्तरमा न्यून कार्बनमूखी तथा वातावरणमैत्री विकास अवलम्बन,
- (१७) स्थानीयस्तरमा हरित क्षेत्रको संरक्षण र प्रबद्धन
- (१८) स्थानीयस्तरमा वातावरण संरक्षण क्षेत्र निर्धारण र व्यवस्थापन,
- (१९) स्थानीय बजार व्यवस्थापन, वातावरण संरक्षण र जैविक विविधता सम्बन्धी अन्य कार्य।

### **ट स्थानीय सड़क, ग्रामीण सड़क, कृषि सड़क र सिंचाई**

- (१) स्थानीय, ग्रामीण तथा कृषि सड़क र संचार सम्बन्धी नीति, कानून, मापदण्ड तथा सो सम्बन्धी योजना तर्जुमा, कार्यान्वयन, अनुगमन र नियमन,
- (२) स्थानीय, ग्रामीण तथा कृषि सड़क, झोलुङ्गे पूल, पुलेसा, सिंचाई र तटबन्धन सम्बन्धी गुरुयोजनाको तर्जुमा, कार्यान्वयन, मर्मत, सम्भार र नियमन,
- (३) स्थानीयस्तरका सिंचाई प्रणालीको निर्माण, सञ्चालन, रेखदेख, मर्मत सम्भार, स्तरोन्नति, अनुगमन र नियमन,
- (४) यातायात सुरक्षाको व्यवस्थापन र नियमन,
- (५) स्थानीय सड़क, ग्रामीण सड़क, कृषि सड़क सम्बन्धी अन्य कार्य.

### **ठ. नगर सभा, मेलमिलाप र मध्यस्थताको व्यवस्थापन**

- (१) नगरसभा सम्बन्धी नीति, कानून र कार्यविधि,
- (२) स्थानीयस्तरका विषय क्षेत्रगत नीति तथा रणनीति, आवधिक तथा वार्षिक योजना, कार्यक्रम र बजेट स्वीकृत,
- (३) सभाका समितिहरूको गठन र सञ्चालन
- (४) स्थानीय तहबीच साझा सरोकार तथा साझेदारीका विषयमा संयुक्त समिति गठन

- (५) कार्यपालिका तथा न्यायिक समितिबाट सभामा प्रस्तुत प्रतिवेदन माथि छलफल तथा सो सम्बन्धमा आवश्यक निर्देशन,
- (६) विकास योजना तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयन तथा सुशासनको लागि कार्यपालिकालाई निर्देशन,
- (७) नगरपालिकालाई आर्थिक व्ययभार पर्ने विपयको नियमन,
- (८) स्थानीय मेलमिलाप र मध्यस्थता,
- (९) नगर सभा, मेलमिलाप र मध्यस्थताको व्यवस्थापन सम्बन्धी अन्य कार्य।

### **ड. स्थानीय अभिलेख व्यवस्थापन**

- (१) स्थानीय अभिलेख व्यवस्थापन सम्बन्धी नीति, कानून, मापदण्ड, योजनाको निर्माण, कार्यान्वयन, अनुगमन र नियमन,
- (२) जनसांख्यिक, प्राकृतिक, आर्थिक, सामाजिक, साँस्कृतिक, भौतिक पूर्वाधार, रोजगारीको अवस्था, कूल ग्राहस्थ्य उत्पादन, प्रति व्यक्ति आय, मानव विकास तथा लैगिङ्ग सशक्तीकरण सूचकाङ्क, राजश्व तथा आयव्यय समेतको तथ्याङ्क सङ्कलन र प्रशोधन गरी नवीनतम प्रविधियुक्त र राष्ट्रिय तथा स्थानीय सूचना प्रणालीमा आवद्धता पार्श्व चित्र तथा श्रोत नक्साको अद्यावधिक अभिलेखन,
- (३) सूचना तथा अभिलेख केन्द्रको स्थापना तथा सञ्चालन
- (४) सार्वजनिक सम्पत्ति सामुदायिक सम्पत्ति, भवन, सडक, पसल, व्यवसायको विवरण सहितको अद्यावधिक अभिलेख,
- (५) आफ्नो क्षेत्रभित्र सम्पन्न भएका तथा चालु योजनाको विवरण र त्यस्तो योजनाको सम्पत्तिको अधावधिक अभिलेखन,
- (६) स्थानीय अभिलेख व्यवस्थापनमा नवीनतम सूचना प्रविधिको उपयोग,
- (७) स्थानीय अभिलेख व्यवस्थापन सम्बन्धी अन्य कार्य।

### **ढ. जग्गा धनी दर्ता प्रमाणपुर्जा वितरण**

- (१) स्थानीय जग्गाको नाप नक्सा, कित्ताकाट, हालसाबिक, रजिष्ट्रेशन नामसारी तथा दाखिल खारेज,
- (२) जग्गा धनी दर्ता प्रमाणपुर्जा वितरण तथा लगत व्यवस्थापन,
- (३) भूमिको वर्गीकरण अनुसारको लगत,
- (४) सार्वजनिक प्रयोगका लागि जागा प्राप्ति, मुआब्जा निर्धारण तथा वितरणमा समन्वय र सहजीकरण ,

(५) नापी नक्सा तथा जग्गाको स्वामित्व निर्धरण कार्यमा समन्वय र सहजीकरण,

(६) जग्गा धनी दर्ता प्रमणपुर्जा वितरण सम्बन्धी अन्य कार्य,

#### **४. कृषि तथा पशुपालन कृषि उत्पादन व्यवस्थापन पशु स्वास्थ्य, सहकारी**

(१) कृषि तथा पशुपालन, कृषि उत्पादन व्यवस्थापन र पशु स्वास्थ्य सम्बन्धी स्थानीय नीति, कानून, मापदण्ड, योजना, कार्यान्वयन, अनुगमन र नियमन,

(२) कृषि तथा पशुपन्छी बजार सूचना, बजार तथा हाटबजारको पूर्वाधार निर्माण, साना सिंचाई निर्माण, तालिम, प्रविधि प्रसार, प्राविधिक टेवा, कृषि सामाग्री आपूर्ति र कृषक क्षमता विकास कार्यक्रमको सञ्चालन, अनुगमन र नियमन,

(३) कृषि तथा पशुपन्छीजन्य प्राकृतिक प्रकोप तथा महामारी रोगको नियन्त्रण,

(४) पशुपन्छी चिकित्सा सेवाको व्यवस्थापन,

(५) कृषि वातावरण संरक्षण तथा जैविक विविधताको संरक्षण र प्रवर्द्धन,

(६) पशुनश्ल सुधार पद्धतिको विकास र व्यवस्थापन,

(७) उच्च मूल्य युक्त कृषिजन्य वस्तुको प्रवर्द्धन, विकास तथा बजारीकरण,

(८) स्थानीय चरन तथा खर्क विकास र व्यवस्थापन,

(९) पशु आहारको गुणस्तर नियमन,

(१०) स्थानीयस्तरमा पशुपन्छी सम्बन्धी तथ्याङ्कको व्यवस्थापन र सूचना प्रणाली,

(११) पशु बधशाला र शीत भण्डारणको व्यवस्थापन र नियमन,

(१२) पशुपन्छी सम्बन्धी बीमा र कर्जा सहजीकरण,

(१३) पशुपालन तथा पशु स्वास्थ्य सम्बन्धी अन्य कार्य।

#### **५. जेष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति र अशक्तहरूको व्यवस्थापन**

(१) संघ र प्रदेश कानुनको अधीनमा रही सामाजिक सुरक्षा कार्यक्रम कार्यान्वयन, सञ्चालन तथा व्यवस्थापन,

(२) जेष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा असहायको लगत अद्यावधिक, परिचयपत्र वितरण, सामाजिक सुरक्षा तथा सुविधाको व्यवस्थापन तथा वितरण,

(३) जेष्ठ नागरिक क्लब, दिवा सेवा केन्द्र, भेटघाट स्थल, आश्रय केन्द्रको सचालन तथा व्यवस्थापन,

- (४) सझौं तथा प्रदेशसँगको समन्वयमा अपाङ्गता पुनर्स्थापना केन्द्र, ज्येष्ठ नागिरक केन्द्र तथा असक्त स्थाहार केन्द्रको सञ्चालन र व्यवस्थापन
- (५) सडक बालबालिका, अनाथ, असहाय, अशक्त र मानसिक असन्तुलन भएका व्यक्तिहरूको पुनरस्थापना केन्द्र को संचालन, व्यवस्थापन, अनुगमन र नियमन,
- (६) जेष्ठ नागिरिक, अपाङ्गता भएका व्यक्ति र असक्तहरूको व्यवस्थापन सम्बन्धी अन्य कार्य,

#### **थ. बेरोजगारको तथ्याङ्क सङ्कलन**

- (१) रोजगार तथा रोजगार श्रमशक्तिको तथ्याङ्क सङ्कलन, प्रशोधन र सूचना प्रणालीको स्थापना,
- (२) स्थानीय स्तरमा रहेका स्वदेशी तथा विदेशी श्रमिकको लगत संकलन तथा सूचना व्यवस्थापन
- (३) विभिन्न क्षेत्र तथा विषयका दक्ष जनक्तिको तथ्याङ्क संकलन तथा व्यवस्थापन,
- (४) सुरक्षित वैदेशिक रोजगारी र वैदेशिक रोजगारीमा रहेको श्रमशक्तिको सूचना तथा तथ्याङ्क संकलन तथा व्यवस्थापन,
- (५) रोजगार सूचना केन्द्रको व्यवस्थापन तथा सञ्चालन,
- (६) वैदेशिक रोजगारीमा जाने श्रमशक्तिको लागि वित्तीय साक्षरता र सीपमूलक तालिमको सञ्चालन,
- (७) वैदेशिक रोजगारीबाट फर्केका व्यक्तिहरूको सामाजिक पुनः एकीकरण,
- (८) वैदेशिक रोजगारीबाट प्राप्त ज्ञान, सीप र उधमशीलताको उपयोग,
- (९) बेरोजगारको तथ्याङ्क संकलन सम्बन्धी अन्य कार्य।

#### **द. कृषि प्रसारको व्यवस्थापन सञ्चालन र नियन्त्रण**

- (१) कृषि प्रसार सम्बन्धी स्थानीय नीति, कानून, मापदण्ड, योजना, कार्यान्वयन, अनुगमन र नियमन
- (२) कृषि प्रसार तथा जनशक्तिको प्रक्षेपण, व्यवस्थापन र परिचालन,
- (३) कृषकहरूको क्षमता अभिवृद्धि, प्राविधिक सेवा, टेवा, सीप विकास र सशक्तीकरण,
- (४) कृषि वित्तिय नशल, मलखाद र रसायन तथा औषधिहरूको आपूर्ति, उपयोग र नियमन,
- (५) कृषक समूह, कृषि सहकारी र कृषि सम्बन्धी स्थानीय संघ संस्थाहरूको समन्वय, व्यवस्थापन र नियमन,
- (६) स्थानीयस्तरमा कृषि सम्बन्धी प्रविधिको संरक्षण र हस्तान्तरण,
- (७) कृषि सम्बन्धी सूचनाको प्रचार प्रसार,
- (८) स्थानीयस्तरका स्रोत केन्द्रहरूको विकास र व्यवस्थापन,

- (९) प्राङ्गारिक खेती तथा मलको प्रबद्धन र प्रचार प्रसार,
- (१०) कृषि प्रसारको व्यवस्थापन, सञ्चालन र नियन्त्रण सम्बन्धी अन्य कार्य।

#### **ध. खानेपानी साना जलविधुत आयोजना, बैकल्पिक उर्जा**

- (१) स्थानीय खानेपानी सम्बन्धी नीति, कानून, मापदण्ड, योजना, कार्यान्वयन र नियमन,
- (२) खानेपानी महसुल निर्धारण र खानेपानी सेवा व्यवस्थापन,
- (३) एक मेगावाट सम्मका जलविद्युत आयोजना सम्बन्धी स्थानीयस्तरको नीति, कानून, मापदण्ड, योजना तर्जुमा, कार्यान्वयन, अनुगमन र नियमन,
- (४) स्थानीय तहमा बैकल्पिक उर्जा सम्बन्धी नीति, कानून, मापदण्ड, योजना तर्जुमा, कार्यान्वयन नियमन,
- (५) स्थानीय विद्युत वितरण प्रणाली र सेवाको व्यवस्थापन, सञ्चालन र नियमन,
- (६) स्थानीय तहमा बैकल्पिक उर्जा सम्बन्धी प्रविधि विकास र हस्तान्तरण, क्षमता अभिवृद्धि र प्रवर्द्धन,
- (७) खानेपानी, साना जलविद्युत आयोजना तथा बैकल्पिक उर्जा सम्बन्धी अन्य कार्य।

#### **न. विपद् व्यवस्थापन**

- (१) विपद् व्यवस्थापन सम्बन्धी स्थानीय नीति, कानून, मापदण्ड, योजनाको कार्यान्वयन, अनुगमन र नियमन,
- (२) स्थानीयस्तरमा विपद् पूर्व तयारी तथा प्रतिकार्य योजना, पूर्व सूचना प्रणाली, खोजी तथा उद्धार, राहत सामग्रीको पूर्व भण्डारण, वितरण र समन्वय
- (३) स्थानीय तटबन्ध, नदी र पहिरोको नियन्त्रण तथा नदीको व्यवस्थापन र नियमन.
- (४) विपद् जोखिम क्षेत्रको नक्साङ्कन तथा बस्तीहरूको पाहिचान र स्थानान्तरण,
- (५) विपद् व्यवस्थापनमा सङ्घ, प्रदेश र स्थानीय समुदाय, सङ्घ सम्प्रत्यक्ष तथा निजी क्षेत्रसँग सहयोग, समन्वय र सहकार्य,
- (६) विपद् व्यवस्थापन कोषको स्थापना तथा सञ्चालन र स्रोत साधनको परिचालन,
- (७) बिपद् जोखिम न्यूनीकरण सम्बन्धी स्थानीयस्तरका आयोजनाको तर्जुमा, कार्यान्वयन, अनुगमन र नियमन,
- (८) विपद् पश्चात स्थानीयस्तरको पुनर्स्थापना र पुनर्निर्माण,
- (९) स्थानीयस्तरको विपद् सम्बन्धी तथ्याङ्क व्यवस्थापन र अध्ययन अनुसन्धान,
- (१०) स्थानीय आपतकालीन कार्य सञ्चालन प्रणाली,

(११) समुदायमा आधारित विपद् व्यवस्थापन सम्बन्धी कार्यक्रमको सञ्चालन,

(१२) विपद् व्यवस्थापन सम्बन्धी अन्य कार्य।

#### **प. जलाधार, वन्यजन्तु खानी तथा खनिज पदार्थको संरक्षण**

(१) जलाधार बन्यजन्तु, खानी तथा खनिज पदार्थको संरक्षण सामग्री स्थानीय नीति, कानून, मापदण्ड तथा योजनाको कार्यान्वयन र नियमन

(२) पानी मुहानको संरक्षण,

(३) सामुदायिक भू-संरक्षण र सो मा आधारित आय आर्जन कार्यक्रम,

(४) भू-संरक्षण र जलाधार व्यवस्थापनजन्य सामुदायिक अनुकूलन,

(५) खानी तथा खनिज पदार्थ सम्बन्धी सूचना तथा तथ्याङ्क संकलन

(६) बहुमूल्य धातु, पत्थर तथा खनिज पदार्थको संरक्षण र समर्वद्वन्द्वमा सहयोग,

(७) दुङ्गा, गिटी, बालुवा, नुन, माटो, खरिदुङ्गा, तथा स्लेट जस्ता खानीजन्य वस्तुको सर्वेक्षण, उत्खनन् तथा उपयोगको दर्ता, अनुमति, नबीकरण, खारेजी र व्यवस्थापन,

(८) भौगोलिक नक्सा प्रकाशन।

#### **फ. भाषा, संस्कृति र ललित कलाको संरक्षण र विकास**

(१) भाषा, संस्कृति र ललितकलाको संरक्षण र विकास सम्बन्धी स्थानीयस्तरको नीति, कानून, मापदण्ड, योजना, कार्यान्वयन, अनुगमन र नियमन,

(२) पुरातत्त्व प्राचिन स्मारक तथा सडग्रालयको सरक्षण, सम्भार, प्रवर्द्धन र विकास,

(३) परम्परागत जात्रा तथा पर्वको सञ्चालन र व्यवस्थापन,

(४) प्रचलित कानून विरुद्धका कुरीति तथा कुसंस्कार विरुद्ध सामाजिक परिचालन कार्य।

(५) भाषा, संस्कृति र ललित कलाको संरक्षण र विकास सम्बन्धी अन्य कार्य,

#### **प्रदेश कानूनको अधीनमा रही गर्ने काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ :-**

नेपालको संविधानले संघ तथा प्रदेशसँगको सहकार्यमा प्रयोग गर्ने गरी साझा अधिकारको रूपमा अनुसूची ९ मा गरेको व्यवस्थालाई सर्वसामान्यतामा प्रतिकूल असर नपर्ने गरी देहाय बमोजिमका काम, कर्तव्य र अधिकारहरु समेत यस नगरपालिकाको काम, कर्तव्य र अधिकारहरुको रूपमा रहेका छन्।

## **क. खेलकुद र पत्रपत्रिका**

- (१) स्थानीयस्तरका खेलकुदको संरचनाको पूर्वाधार निर्माण, सञ्चालन तथा विकास,
- (२) स्थानीयस्तरका खेलकुद प्रशासन तथा संघ संस्थाको नियमन र समन्वय,
- (३) खेलकुदको विकास र प्रवर्द्धन,
- (४) खेलकुद प्रतियोगिता आयोजना र सहभागिता,
- (५) खेलकुद सम्बन्धी पूर्वाधारको विकास,
- (६) स्थानीय तहका पत्रपत्रिकाको दर्ता, अभिलेख तथा नियमन,

## **ख. स्वास्थ्य**

- (१) सङ्घीय तथा प्रदेशस्तरीय लक्ष्य र मापदण्ड बमोजिम स्थानीयस्तरको स्वास्थ्य सम्बन्धी लक्ष्य र गुणस्तर निर्धारण,
- (२) जनरल अस्पताल, नर्सिङ होम, निदान केन्द्र तथा अन्य स्वास्थ्य संस्थाहरूको क्लिनिक दर्ता, सञ्चालन अनुमति र नियमन.
- (३) स्थानीयस्तरमा औषधिजन्य वनस्पति, जडीबुटी र अन्य औषधिजन्य वस्तुको उत्पादन, प्रशोधन र वितरण.
- (४) स्वास्थ्य बीमा लगायतका सामाजिक सुरक्षा कार्यक्रमको व्यवस्थापन.
- (५.) स्थानीयस्तरमा औषधि तथा अन्य मेडिकल उत्पादनहरूको न्यूनतम मूल्य निर्धारण र नियमन,
- (६) स्थानीयस्तरमा औषधिको उचित प्रयोग र सूक्ष्मजीव निरोधक प्रतिरोध न्यूनीकरण,
- (७) स्थानीयस्तरमा औषधि र स्वास्थ्य उपकरणको खरिद, भण्डारण र वितरण,
- (८) स्थानीयस्तरमा स्वास्थ्य सूचना प्रणालीको व्यवस्थापन,
- (९) स्थानीयस्तरमा जनस्वास्थ्य निगरानी (पजब्लक हेत्य सर्भीलिन्स),
- (१०) स्थानीयस्तरको प्रवर्द्धनात्मक, प्रतिकारात्मक, उपचारात्मक, पुनर्स्थापनात्मक र प्यालिएटिभ स्वास्थ्य सेवाको सञ्चालन,
- (११) स्वस्थ जिवनशैली, पोषण, शारीरिक व्यायाम, योग अभ्यास, स्वास्थ्य वृत्तको पालना, पञ्चकमन लगायतका जनस्वास्थ्य सेवाको प्रवर्द्धन,
- (१२) जुनोटिकर किटजन्य रोगको नियन्त्रण तथा व्यवस्थापन,
- (१३) सुर्ती, मदिरा र लागू पदार्थजन्य वस्तुको प्रयोग नियन्त्रण तथा सचेतना अभिवृद्धि

- (१४) आयुर्वेदिक, युनानी, आम्ची, होमियोप्याथिक, प्राकृतिक चिकित्सा लगायतका परम्परागत स्वास्थ्य उपचार सेवाको व्यवस्थापन,
- (१५) जनस्वास्थ्य, आपत्कालीन स्वास्थ्य तथा महामारीको नियन्त्रण योजना र कार्यान्वयन,
- (१६) रोगको नियन्त्रण तथा रोकथाम,
- (१७) आकस्मिक स्वास्थ्य सेवा प्रवाह तथा स्थानीय सेवाको व्यवस्थापन

#### **ग. विधुत, खानेपानी तथा सिंचाई जस्ता सेवाहरू**

- (१) विद्युत वितरण प्रणाली र सेवाको व्यवस्थापन,
- (२) खानेपानी महसुल निर्धारण र खानेपानी सेवाको व्यवस्थापन,
- (३) स्थानीय साना सतह तथा भूमिगत सिंचाई प्रणालीको सञ्चालन तथा मर्मत सम्भार, सेवा शुल्क निर्धारण र सङ्कलन सम्बन्धी व्यवस्थापन,

#### **घ. सेवा शुल्क, दस्तुर दण्ड जरिवाना तथा प्राकृतिक स्रोतबाट प्राप्त रोयल्टी पर्यटन शुल्क**

- (१) स्थानीय सेवा शुल्क, दस्तुर, दण्ड जरिवाना सम्बन्धी नीति, कानून, मापदण्ड योजना तर्जुमा, कार्यान्वयन र नियमन,
- (२) प्राकृतिक श्रोत साधन र सेवा शुल्क, रोयल्टी सङ्कलन, समन्वय र नियमन,
- (३) खानी पदार्थको उत्खनन् र सो सम्बन्धी रोयल्टी सङ्कलन,
- (४) सामुदायिक वनको सञ्चालन र व्यवस्थापनबाट प्राप्त रोयल्टी सङ्कलन,
- (५) पानीघटू, कुलो, पैनी जस्ता सेवा सञ्चालनबाट प्राप्त रोयल्टी सङ्कलन.

#### **ड. वन जंगल, वन्यजन्तु, चराचुरुङ्गी, जल उपयोग, वातावरण पर्यावरण तथा जैविक विविधता**

- (१) बन, जङ्गल, वन्यजन्तु, चराचुरुङ्गी, जल उपयोग, वातावरण, पर्यावरण तथा जैविक विविधता सम्बन्धी स्थानीय नीति, कानून, मापदण्ड, योजना, कार्यान्वयन, अनुगमन र नियमन,
  - (२) स्थानीयस्तरमा सामुदायिक, ग्रामिण तथा शहरी, धार्मिक, कबुलियती र साझेदारी वनको संरक्षण, सम्बर्द्धन, उपयोग, अनुगमन र नियमन तथा बन उपभोक्ता समूहको व्यवस्थापन,
  - (३) मध्यवर्ती क्षेत्रको सामुदायिक, धार्मिक र कबुलियती वनको व्यवस्थापन,
  - (४) स्थानीयस्तरमा नदी किनार, नदी उकास, नहर किनार तथा सङ्कुक किनारमा वृक्षारोपण व्यवस्थापन,
- १५/ स्थानीयस्तरमा निजी बनको प्रवर्द्धन, अनुगमन र नियमन,

- (६) स्थानीयस्तरमा सार्वजनिक खाली जग्गा, पाखा वा क्षेत्रमा वृक्षारोपण, सम्भार, उपयोग र व्यवस्थापन,
- (७) स्थानीयस्तरमा जडीबुटी तथा अन्य गैरकाष्ठ वन पैदावार सम्बन्धी, सर्वेक्षण, उत्पादन, सङ्कलन, प्रवर्द्धन, प्रशोधन, र बजार व्यवस्थापन,
- (८) वनवीउ बगैचा स्थापना, व्यवस्थापन र प्रवर्द्धन,
- (९) नर्सरी स्थापना, विरुवा उत्पादन, वितरण, रोपण र प्रवर्द्धन,
- (१०) बन्यजन्तु र चराचुरुङ्गीको संरक्षण, व्यवसायिक पालन, उपयोग र अनुगमन.
- (११) मानव तथा बन्यजन्तु बीचको द्वन्द्व व्यवस्थापन,
- (१२) स्थानीय प्राणी उद्यान (चिडियाखाना) को स्थापना र सञ्चालन,
- (१३) स्थानीय बन्यजन्तु पर्यटन र आयआर्जन,
- (१४) स्थानीयस्तरमा आखेटोपहारको व्यवस्थापन,
- (१५) स्थानीयस्तरमा बन, बन्यजन्तु तथा चराचुरुङ्गीको अभिलेखाङ्कन र अध्ययन अनुसन्धान,
- (१६) विश्वसम्पदा सूचीमा परेका स्मारक र पुरातात्त्विक महत्वका बन, सीमसार क्षेत्र, तटवर्ती क्षेत्रका जग्गा सम्बन्धी लगत,
- (१७) मिचाहा प्रजातिको नियन्त्रण,
- (१८) स्थानीयस्तरको जोखिम न्यूनीकरण,
- (१९) जैविक विविधताको अभिलेखाङ्कन,
- (२०) स्थानीयस्तरमा हरियाली प्रवर्द्धन,
- (२१) स्थानीय साना जल उपयोग सम्बन्धी क्षेत्रगत अयोजना तर्जुमा, कार्यान्वयन, अनुगमन र नियमन,
- (२२) रैथाने प्रजातिको संरक्षण र प्रवर्द्धन,
- (२३) स्थानीयस्तरमा वातावरणीय जोखिम न्यूनीकरण,
- (२४) स्थानीयस्तरमा प्रदूषण नियन्त्रण र हानिकारक पदार्थहरूको नियमन तथा व्यवस्थापन,
- (२५) स्थानीयस्तरमा न्यून कार्बनमुखी तथा वातावरणमैत्री विकास अवलम्बन,
- (२६) स्थानीयस्तरमा वातावरण संरक्षण क्षेत्र निर्धारण र व्यवस्थापन ।

## **च. सामाजिक सुरक्षा र गरिबी निवारण**

- (१) सामाजिक सुरक्षा तथा गरिबी निवारण सम्बन्धी स्थानीय नीति, कानून, मापदण्ड, नियमन र अध्ययन अनुसन्धान,
- (२) लक्षित समूह सम्बन्धी स्थानीय योजना, कार्यक्रम, स्रोत परिचालन र व्यवस्थापन,
- (३) सामाजिक सुरक्षाको कार्यान्वयनको लागि सघं, प्रदेश र स्थानीय सह संस्थासँग सम्पर्क, समन्वय र सहकार्य,
- (४) सामाजिक सुरक्षा सम्बन्धी स्थानीय तथ्याङ्क र सूचना व्यवस्थापन,
- (५) गरीब घर परिवार पहिचान सम्बन्धी स्थानीय सर्वेक्षण, सूचना व्यवस्थापन र नियमन,
- (६) स्थानीय सामाजिक सुरक्षा योजना र व्यवस्थापन ।

## **छ. व्यक्तिगत घटना, जन्म, मृत्यु, विवाह र बसाईसराई**

- (१) व्यक्तिगत घटना (जन्म, मृत्यु, विवाह, बसाई सराई सम्बन्ध विच्छेद र धर्मपुत्र र धर्मपुत्री) को दर्ता,
- (२) व्यक्तिगत घटनाको स्थानीय तथ्याङ्क सम्बन्धी नीति, कानून, मापदण्ड, योजना, कार्यान्वयन र नियमन,
- (३) व्यक्तिगत घटनाको अभिलेख व्यवस्थापन र प्रतिवेदन ।

## **ज. स्थानीयस्तरमा पुरातत्त्व प्राचीन स्मारक र संग्रहालय संरक्षण, सम्बद्धन र पुनः निर्माण**

### **झ. सुकुम्बासी व्यवस्थापन**

- (१) सुकुम्बासीको पहिचान र अभिलेख व्यवस्थापन,
- (२) सुकुम्बासी सम्बन्धी जीविकोपार्जन र बसोबास व्यवस्थापन।

### **ज. प्राकृतिक स्रोतबाट प्राप्त रोयल्टी**

- (१) प्राकृतिक स्रोतबाट प्राप्त हुने रोयल्टी सम्बन्धी नीति, कानून, मापदण्ड तथा नियमन,
- (२) प्राकृतिक स्रोतबाट प्राप्त हुने रोयल्टीको सङ्कलन तथा बाँडफाँट ।

### **ट. सवारी साधन अनुमति**

- (१) यातायात व्यवस्थापन सम्बन्धी स्थानीय नीति, कानून, मापदण्ड, योजना, कार्यान्वयन र नियमन,
- (२) स्थानीय सार्वजनिक यातायातको रुट निर्धारण, अनुमति नवीकरण, खारेजी, सेवाको गुणस्तर, भाडा दर निर्धारण र नियमन,

(३) बातावरणमैत्री, जलवायु परिवर्तन अनुकूलन, विपद् जोखिम सम्बन्धी, अपाङ्गता र लैङ्गिकमैत्री यातायात प्रणालीको स्थानीय तहमा प्रबद्धन।

उल्लेखित अधिकारका अतिरिक्त स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ११ को उपदफा ५ वमोजिमका अन्य काम, कर्तव्य र अधिकारहरु प्रयोग गर्दै आएको छ ।

### **क. भूमि व्यवस्थापन**

- (१) सङ्घिय तथा प्रदेश कानूनको अधीनमा रही स्थानीयस्तरको भू-उपयोग नीति, योजना, कार्यक्रम तर्जुमा र कार्यान्वयन,
- (२) सङ्घीय तथा प्रदेशको मापदण्डको अधीनमा रही व्यवस्थित बस्ती विकासका कार्यक्रमको तर्जुमा र कार्यान्वयन, एकीकृत वस्ती विकासका कार्यक्रमहरु सञ्चालन, विकासका लागि जग्गाको एकीकरण तथा जग्गा विकास र व्यवस्थापन,
- (३) स्थानीय स्तरमा अव्यवस्थित बसोबासलाई व्यवस्थित रूपमा व्यवस्थापन।

### **ख. सञ्चार सेवा**

- (१) संघीय तथा प्रदेश कानूनको अधीनमा रही स्थानीय क्षेत्रभित्र इन्टरनेट सेवा, टेलिसेन्टर, केबुल तथा तारबिहीन टेलिभिजन प्रसारणको अनुमति, नवीकरण र नियमन,
- (२) स्थानीय क्षेत्रमा सूचना प्रविधिको विकास र प्रबद्धन,

### **ग. यातायात सेवा**

- (१) स्थानीय बस, ट्रली बस, अटोमोवाइल, अटो एव अटो रिक्सा जस्ता सवारी साधनहरु सञ्चालन मापदण्ड, योजना, कार्यान्वयन, अनुगमन र नियमन,

## ग नगरपालिकाको संगठन संरचना , कर्मचारी संख्या र कार्य विवरण

### ➤ नगर कार्यपालिकाको संगठन संरचना र जनशक्ति व्यवस्था:

नेपालको संविधान २०७२ वमोजिम प्रदेश र स्थानीय तहहरु निर्माण भए पछि उक्त निकायहरुवाट सेवा प्रवाह जनस्तरसम्म चुस्त, सहजता र प्रभावकारीरूपमा पुर्याउन जनशक्ति व्यवस्थापनका लागि कर्मचारी समायोजन ऐन २०७४ वमोजिम राज्यवाट जारी विभिन्न ऐन कानुनको परिधि भित्र रही स्थायी रूपमा सेवा प्रवेश गरेका निजामती सेवा र स्थानीय सेवाका कर्मचारीहरुलाई समायोजन गर्ने प्रयोजनार्थ संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयवाट प्राप्त संगठन संरचनाका आधारमा समायोजन भएका कर्मचारीहरु र विभिन्न सेवाहरु सञ्चालनार्थ नगरपालिका आफैले करार सेवामा व्यवस्थापन गरेका कर्मचारीहरु यस नगरपालिकाको जनशक्तिको रूपमा रहेका छन् ।

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को परिच्छेद ११ दफा ८३ मा कर्मचारीहरु समायोजन पश्चात स्थानीय तहहरुले आफ्नो कार्य वोझ, राजश्व क्षमता, खर्चको आकार, स्थानीय आवश्यकता र विशिष्टता समेतलाई ध्यानमा राखी संगठन तथा व्यवस्थापन सर्वेक्षणका आधारमा विषयगत शाखा वा महाशाखा रहेको संगठन संरचना कायम गर्नु पर्ने व्यवस्था रहेको र सो को आधारमा दफा ८३ को ३ वमोजिम तयार भएको संगठन संरचना मिति २०७६ पौष २६ गतेको छैटौ नगर सभावाट स्वीकृत भई कार्यान्वयन हुदै आएको सन्दर्भमा पुन विस्तृतरूपमा अध्ययन गरी दशौ नगरसभावाट नगरपालिकाको संगठन संरचना स्वीकृत भएको छ ।

मन्त्रालयवाट प्राप्त संगठन संरचना र दशौ नगर सभावाट स्वीकृत संगठन संरचना अनुरूप जनशक्तिको तुलनात्मक अवस्था निम्न तालिकामा प्रस्तुत गरिएको छ ।

### स्वीकृत संगठन संरचना वमोजिम जनशक्ति व्यवस्था

क्र स	सेवा	मन्त्रालयको स्वीकृत					जम्मा	दशौ नगर सभावाट					श्रेणी विहिन	जम्मा			
		अधिकृत			सहायक				अधिकृत			सहायक					
		१	२	३	४	५		१/१० औ	७/८ औ	६ औ	५ औ	४ औ	११	१२			
१	प्रशासन	१	१	२	११	१०	२५	१	३	२	१५	१३			३४		
२	शिक्षा प्रशासन	१	१	०	१	०	३	१	१		१	२			५		
३	ईन्जिनियरिङ्ग ( सिभिल )	१	१	०	८	८	१८	१	१	१	८	८			१९		
४	आर्थिक प्रशासन	०	१		१	१	३			१		१	१			३	
५	सर्भ					१	१						१			१	
६	खानेपानी/सरसफाई						०						१			१	
७	स्वास्थ्य सेवा		१	२			३				१	२			३		
८	कृषि सेवा			१	०	२	१	४			१	३	६			१०	
९	भेटनरी			१	०	३	४	८			१	३	६			१०	
१०	कानुन						०				१	१					२
११	आ. ले. प					१		१			१	१					२

क्र स	सेवा	मन्त्रालयको स्वीकृत					दशौ नगर सभावाट					श्रेणी विहिन	जम्मा	
		अधिकृत			सहायक		जम्मा	अधिकृत			सहायक			
		१/१० औ	७/८ औ	६ औ	५ औ	४ औ		१/१० औ	७/८ औ	६ औ	५ औ	४ औ		
१२	विविध (महिला)				१	१	२			१	२		३	
१३	वातावरण						०			१			१	
१४	सूचना प्रविधि				१		१							
१५	वारुण यन्त्र चालक/ फायर फाइटर						०					४	४	
१६	कार्यालय सहयोगी						०					२०	२०	
१७	पाले						०					२	२	
१८	सवारी चालक						०							
१९	नगर प्रहरी						०			१	१	६	८	
२०	सरसफाई कर्मचारी						०					१	१	
	जम्मा	३	७	४	२९	२६	६९	३	६	१०	३८	४१	३३	१३२

स्थानीय तहको प्रशासकीय प्रमुखको रूपमा प्रमुख प्रशासकीय अधिकृत रहने, प्रमुख प्रशासकीय अधिकृतको नियुक्ति कानूनले तोके वमोजिम हुने र कानुनले नियुक्ति नभएसम्मका लागि नेपाल सरकारले निजामती सेवाको कुनै अधिकृत कर्मचारीलाई प्रमुख प्रशासकीय अधिकृतको रूपमा काम गर्न खटाउने व्यवस्था स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ८४ मा व्यवस्था गरिएको छ । यसको अतिरिक्त अन्य कर्मचारीहरु तहगत प्रणालीमा रहने व्यवस्था गरिएको छ ।

### हाल कार्यरत जनशक्तिको अवस्था

क्र स	सेवा	स्थायी कर्मचारी					सेवा करारमा कार्यरत कर्मचारी					श्रेणी विहि न	ज म्मा	
		अधिकृत			सहायक		जम्मा	अधिकृत			सहायक			
		१/१० औ	७/८ औ	६ औ	५ औ	४ औ		१/१० औ	७/८ औ	६ औ	५ औ	४ औ		
१	प्रशासन	१	३	४	९	१	१८				३	३		६
२	शिक्षा प्रशासन	१		१			२							
३	ईन्जिनियरिङ ( सिभिल )	१		३	८	१२				३	१		४	
४	आर्थिक प्रशासन		१	१	२		४							
५	सर्भे										१		१	
६	खानेपानी/सरसफाई					१	१							
७	स्वास्थ्य सेवा			३		३								
८	कृषि सेवा			१		१	२				६		६	
९	भेटनरी			२	१	४	७				२		२	
१०	कानुन									१	१		२	
११	आ. ले. प				१		१							
१२	विविध (महिला)				१		१							
१३	वातावरण													

क्र स	सेवा	स्थायी कर्मचारी					सेवा करारमा कार्यरत कर्मचारी					
		अधिकृत			सहायक		जम्मा	अधिकृत			श्रेणी विहि न	ज म्मा
		१/१० औ	७/८ औ	६ औ	५ औ	४ औ		१/१० औ	७/८ औ	६ औ	५ औ	४ औ
१४	सूचना प्रविधि				१		१				१	१
१५	वारुण यन्त्र चालक/फायर फाइटर											
१६	कार्यालय सहयोगी					२	२				२३	२३
१७	पाले										२	२
१८	सवारी चालक										७	७
१९	नगर प्रहरी										६	७
२०	सरसफाई कर्मचारी										१	१
	जम्मा	२	५	१२	१८	१५	५२			१	७	१४
											३९	६१

### परियोजना तथा कार्यक्रमतर्फको जनशक्ति:

संघीय र प्रदेश सरकारको सहयोग र समन्वयमा नगरपालिकाबाट सञ्चालित परियोजनाहरु सुरक्षित आप्रवासन तथा रोजगार कार्यक्रम (सामी), प्रधानमन्त्री रोजगार कार्यक्रम, सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्ता सुदृढीकरण आयोजना र गरीवसँग विशेष्वर कार्यक्रम, आपतकालित सेवा केन्द्र र खेलकुद विकास समितिमा कर्मचारी भर्ना गरी पदस्थापन गरिएको छ । विस्तृत विवरण निम्न तालिकामा प्रस्तुत गरिएको छ ।

क्रस	परियोजना तर्फ	पद	संख्या
१.	प्रधानमन्त्री रोजगार	रोजगार सयोजक	१
		सव ईन्जिनियर	१
		रोजगार सहायक	१
२.	सूरक्षित आप्रवासन( सामी )	कार्यक्रम सयोजक	१
		सामाजिक परिचालक	१
		परामर्श कर्ता	२
		मनो परामर्श कर्ता	१
		वित्तीय सहजकर्ता	१
		रिटर्नी	३
४.	सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्ता सुदृढीकरण आयोजना	MIS अप्रेटर	२
		फिल्ड सहायक	१
५.	गरीवसँग विशेष्वर कार्यक्रम	सामाजिक परिचालक	१
६.	गरिवी निवारणका लागि लघु उद्धम विकास कार्यक्रम	उद्धम विकास सहजकर्ता ( पाचौ )	१
		उद्धम विकास सहजकर्ता ( चौथो )	१
	अन्य कार्यक्रम तर्फ		
१	आपतकालीन सेवा केन्द्र	व्यवस्थापक	१

क्रस	परियोजना तर्फ	पद	संख्या
२	खेलकुद विकास समिति	स्वयम सेवक	१

➤ **शैक्षिक संघ सस्थाहरु र जनशक्तिको व्यवस्था:**

नेपालको संविधानको भाग ३ धारा ३१ मा भएको शिक्षा सम्बन्धी हक पुरा गर्ने गराउने प्रयोजनका लागि स्थानीय तहको एकल अधिकारको रूपमा रहेको अनुसूची ८ मा भएको आधारभूत तथा माध्यमिक शिक्षाको व्यवस्थापन गर्नका लागि स्थानीय सरकार सञ्चालन ऐन २०७४ को परिच्छेद ३ दफा ११ (२) ज मा उल्लेखित २३ वटा काम, कर्तव्य र अधिकार वमोजिम यस नगरपालिका भित्र शैक्षिक सेवाहरु गुणस्तरीय र प्रभावकारी रूपमा प्रवाह गर्न शैक्षिक सस्थाहरु र जनशक्तिको विद्यामान अवस्थालाई निम्न तालिकामा प्रस्तुत गरिएको छ ।

**शैक्षिक संस्थाहरु ( विद्यालयहरु )**

क्र स	प्रकार	१-३	१-५	१-८	१-१०	१-१२	जम्मा
१	सामुदायिक	१५	२२	११	१२	७	६७
२	संस्थागत	१	२	-	३	-	६
	जम्मा	१८	४४	११	१५	७	७३

**अन्य शैक्षिक सस्थाहरु :**

वाल विकास केन्द्र ७८, सामुदायिक सिकाई केन्द्र ९, प्राविधिक शिक्षालय १, सामुदायिक क्याम्पस १, विशेष शिक्षा स्रोत कक्षा १ मार्फत शैक्षिक कार्यक्रम सञ्चालनमा रहेका छन् ।

**जनशक्तिको व्यवस्था**

क्र स	तह	दरवन्दी		राहत अनुदान		संघ र प्रदेशको अनुदान		नगरपालिका		जम्मा		जम्मा	महिला सहभागिता प्रतिशतमा	
		महिला	पुरुष	महिला	पुरुष	महिला	पुरुष	महिला	पुरुष	महिला	पुरुष			
१	प्राथमिक तह	९४	११५	४२	१७					१३६	१३२	२६८	५०.७५	
२	निम्न माध्यमिक तह	७	२५	८	३७			५	१	४	१८	६३	८१	२८.५७
३	माध्यमिक तह	५	२२	१	१९	२	१२	२	८	६	६७	७३	८.९६	
४	उच्च माध्यमिक तह		४	२	१२					२	१६	१८	११.११	
	जम्मा	१०६	१६६	५३	८५	२	१७	३	१२	१६२	२७८	४४०	३६.८२	

➤ **स्वास्थ्य संघ सस्थाहरु र जनशक्ति व्यवस्था:**

नेपालको संविधानको भाग ३ धारा ३५ मा भएको स्वास्थ्य सम्बन्धी हक पुरा गर्ने गराउने प्रयोजनका लागि स्थानीय तहको एकल अधिकारको रूपमा रहेको अनुसूची ८ मा भएको आधारभूत स्वास्थ्य र सरसफाइ

व्यवस्थापन गर्नका लागि स्थानीय सरकार सञ्चालन ऐन २०७४ को परिच्छेद ३ दफा ११ (२) झा मा उल्लेखित १२ वटा काम, कर्तव्य र अधिकार वमोजिम यस नगरपालिका भित्र स्वास्थ्य सेवाहरु गुणस्तरीय र प्रभावकारी रूपमा प्रवाह गर्न स्वास्थ्य संस्थाहरु र जनशक्तिको व्यवस्थालाई निम्न तालिकामा प्रस्तुत गरिएको छ ।

### स्वास्थ्य संस्थाहरु

क्र स	विवरण	अस्पताल	प्राथमिक स्वास्थ्य केन्द्र	स्वास्थ्य चौकी	आधारभूत स्वास्थ्य केन्द्र	सहरी स्वास्थ्य केन्द्र	आयुर्वेद केन्द्र	पोलिक्लिनिक	जम्मा
१	संघीय सरकार	१	१	९	३	३	१		१८
२	प्रदेश सरकार					१			१
३	नगरपालिका					५			५
४	सहकारी	१							१
५	निजी क्षेत्र	२						३	५
	जम्मा	४	१	९	३	९	१	३	३०

### जनशक्तिको व्यवस्था

क्र स	पद	दरवन्दीमा स्थायी		दरवन्दीमा करार		नगरपालिका को स्रोतमा		प्रदेश सरकारवाट		जम्मा		कुल जम्मा	महिला सहभागीता प्रतिशतमा
		महिला	पुरुष	महिला	पुरुष	महिला	पुरुष	महिला	पुरुष	महिला	पुरुष		
१	मेडिकल अधिकृत		०		३		१				४	४	०
२	जनस्वास्थ्य निरीक्षक	१	५							१	५	६	०
३	हेल्प असिष्टेण्ट/सि.अ.हे.वअ	२	५	१	१	२		१		६	६	१२	५०
४	स्टाफ नर्स	२		१						३		३	१००
५	एनेथेशिया				१					१	१		०
६	ल्याव टेक्निसियन		१							१	१		५०
७	सि.अ.हे.व/ अ.हे.व	८	१०	३	२	१	२			१२	१४	२६	४१.१५
८	सि.अ.न.मी/ अ.न.मी	२३				७		१		३१		३१	१००
९	ल्याव असिष्टेन्ट	१	१			१				२	१	३	६६.६
१०	फार्मसी अशिष्टेन्ट							२		२	२		०
११	रेडियोग्राफर्							१		१	१		०
१२	फिजियोथेरापी					१				१	१		०
१३	डेन्टल हाइजेनिष्ट					१				१	१		०
१४	कविराज	१								१	१		०
१५	वैद्य	१								१	१		१००
१६	विद्यालय नर्स							३		३	३		१००
	जम्मा	३९	२१	५	७	११	५	५	३	५८	३८	९६	६०.४१

नोट पाले / स्वीपर/ कार्यालय सहयोगी गरी ३९ जना पदपूर्ति गरिएको छ ।

## ➤ नगरपालिकामा कार्यरत कर्मचारीहरुको विवरण

सिनं.	कर्मचारीको नामथर,	पद	तह	शाखा / जिम्मेवारी	सम्पर्क नं.
१.	श्री हरिप्रसाद चापागाई	प्रमुख प्रशासकिय अधिकृत	उपसचिव प्रशासन		९८५४०४८१११
२.	श्री हेमन्त कुमार बुढाथोकी	उपसचिव प्रा	दशौं तह	सामान्य प्रशासन तथा सामाजिक विकास महाशाखा	९८५४०४००५३

### जनशक्ति व्यवस्थापन तथा वडा समन्वय शाखा

३	श्री दिपक प्रसाद सुवेदी	वरिष्ठ शाखा अधिकृत	अधिकृत आठौ	जनशक्ति व्यवस्थापन तथा वडा समन्वय शाखा	९८५४०४०३०२
४	श्री ज्ञानेन्द्र काफले	वरिष्ठ सहायक	सहायक स्तर पाचौ	कर्मचारी प्रशासन तथा सुशासन इकाई	९८५१००२१०८
५	श्री रोशन पोखरेल	कम्प्यूटर अपरेटर	सहायक स्तर पाँचौ	सूचना तथा प्रविधि एकाई	९८४३७८१३७८
६	श्री सुवास काफले	वरिष्ठ सहायक	सहायकस्तर पाचौ	जिन्सी इकाई	९८४४०९५९८१
७	श्री	सहायक	सहायक स्तर चोथौ	दर्ता चलानी / सहायता कक्ष	

### आर्थिक प्रशासन शाखा

८	श्री विजय लुइटेल	लेखा अधिकृत	अधिकृत छैठौ	आर्थिक प्रशासन शाखा	९८५२८४९४४९
९	श्री नविनकुमार काफले	वरिष्ठ लेखा सहायक	सहायकस्तर पाचौ	आर्थिक प्रशासन शाखा	९८४४२०८५८५
१०	श्री लक्ष्मीराज जोशी	लेखापाल	सहायकस्तर पाचौ	आर्थिक प्रशासन शाखा	९८४३६६३०३९
११	श्री निरोज खड्का	आ ले प	सहायकस्तर पाँचौ	आ ले. प तथा वेरुजु. उपशाखा फर्डाट, सहकारी	९८४४२०२४६२
१२	श्री दिलकुमार मानन्धर	वरिष्ठ सहायक	सहायक स्तर पाँचौ	राजश्व उपशाखा	९८५४०४३१८६

सिनं.	कर्मचारीको नामथर,	पद	तह	शाखा / जिम्मेवारी	सम्पर्क नं.
१३	श्री रामबहादुर माझी	प्रशासन सहायक	सहायकस्तर चौंथो	राजश्व उपशाखा	९८४४३९४०४७

#### आर्थिक विकास शाखा

१४	श्री गोविन्द कुमार कटेल	शाखा अधिकृत	अधिकृत सातौ	आर्थिक विकास शाखा	९८४४२२७४३२
१५	श्री प्रतिभा घिमिरे	कृषि स्नातक	अधिकृत छैटौ	कृषि बिकास शाखा	९८४४३९२७००
१६	श्री योवनकुमार सुनुवार	प्राविधिक सहायक	सहायक स्तर पाँचौ	कृषि बिकास शाखा	९८४७६९६२४८
१७	श्री	प्राविधिक सहायक	सहायक स्तर पाँचौ	कृषि बिकास शाखा	
१८	श्री मुकुन्द कुमार खड्का	सहायक पशु विकास अधिकृत	अधिकृत छैटौ	पशु सेवा शाखा	९८५१००४३३२ ९८४४२७९६९६
१९	श्री रोहिणीराज जैसी	सहायक पशु विकास अधिकृत	अधिकृत छैटौ	पशु सेवा शाखा	९८४४०४४१९४
२०	श्री सूर्य चन्द्र थोकर	पशु चिकित्सक	अधिकृत छैटौ	पशु सेवा शाखा	९८४९६६२७६५
२१	श्री मञ्जु दंगाल	उद्यम विकास सहजकर्ता	सहायकस्तर पाँचौ	उद्यम विकास शाखा	९८४४१४२२५३
२२	श्री उज्जवल अधिकारी	उद्यम विकास सहजकर्ता ( कामकाज वालमैत्री )	सहायकस्तर चौंथो	उद्यम विकास शाखा	९८४४२३०९५९

#### शिक्षा, युवा तथा खेलकुद शाखा

२३	श्री विष्णुवहादुर अधिकारी	अधिकृत	अधिकृत सातौ	शिक्षा, युवा तथा खेलकुद	९८४०८८३२७४
२४	श्री सुनिता बरुवाल	कम्प्युटर अपरेटर	सहायक स्तर चौंथो	शिक्षा, युवा तथा खेलकुद	९८४४३९५८५९
२५	श्री देवेन्द्र श्रेष्ठ	खेल स्वयम सेवक	सहायक स्तर चौंथो	शिक्षा, युवा तथा खेलकुद	९८५४०४३६६७

#### स्वास्थ्य शाखा

२६	श्री केशवराज फुँयाल	ज स्वा नि	अधिकृत छैठौ	स्वास्थ्य शाखा	९८५४०४०३४७
----	---------------------	-----------	-------------	----------------	------------

सिनं.	कर्मचारीको नामथर,	पद	तह	शाखा / जिम्मेवारी	सम्पर्क नं.
२७	श्री नर्मदा देवी दाहाल	सि. अ न मी	अधिकृत छैठौं	स्वास्थ्य शाखा	९८४४१४८१३४
२८	श्री कमला श्रेष्ठ	सि अ न मी	अधिकृत छैठौं	स्वास्थ्य शाखा	९८४३१३४७७७
<b>कानुन शाखा</b>					
२९	श्री सुदर्शनकुमार राय	कानुन अधिकृत	अधिकृत छैठौं	कानुन शाखा	९७५४२०३२१९
३०	श्री प्रभिला सुवेदी	न्यायिक सहजकर्ता	सहायक पाँचौं	कानुन शाखा	९८६१७१५६७५
<b>पूर्वाधार विकास तथा अनुगमन शाखा</b>					
३१	श्री डिल्लीबहादुर अधिकारी	इन्जिनियर	अधिकृत सातौं	पूर्वाधार विकास तथा अनुगमन शाखा	९८५४०४०२३४
३२	श्री कृष्णदास श्रेष्ठ	सव इन्जिनियर.	सहायकस्तर पाँचौं	पूर्वाधार विकास तथा अनुगमन शाखा	९८५४०४००९६
३३	श्री जुनी श्रेष्ठ अधिकारी	सव इन्जिनियर.	सहायकस्तर पाँचौं	पूर्वाधार विकास तथा अनुगमन शाखा	९८५४०४०५३४
३४	श्री नानु वोगटी खत्री	सव इन्जिनियर.	सहायकस्तर पाँचौं	पूर्वाधार विकास तथा अनुगमन शाखा	९८६११४५९५९
३५	श्री होम बहादुर खड्का	सव इन्जिनियर.	सहायकस्तर पाँचौं	पूर्वाधार विकास तथा अनुगमन शाखा	९८५४०४३९१३
३६	श्री लोकेन्द्र बहादुर बुढाथोकी	सव इन्जिनियर.	सहायकस्तर पाँचौं	पूर्वाधार विकास तथा अनुगमन शाखा	९८५११५८५१३
३७	श्री सरोज सुवेदी	सव इन्जिनियर.	सहायकस्तर पाँचौं	पूर्वाधार विकास, भवन तथा नक्सा पास	९८४९४४२७४४
<b>योजना प्रशासन अनुगमन तथा मर्मत शाखा</b>					
३८	श्री उज्जल पोख्रेल	शाखा अधिकृत	अधिकृत सातौं	योजना प्रशासन अनुगमन तथा मर्मत शाखा	९८४१९३२०२४

सिनं.	कर्मचारीको नामथर,	पद	तह	शाखा / जिम्मेवारी	सम्पर्क नं.
३९	श्री ज्योति प्रसाद सुवेदी	नायव सुव्वा	सहायकस्तर पाँचौ	योजना प्रशासन अनुगमन तथा मर्मत उपशाखा	९८४००३०६३५
४०	श्री सीताराम खत्री	अमिन	सहायकस्तर चौथो	भवन तथा नक्सा पास उपशाखा	९८४४३८७०५७

#### महिला वालबालिका तथा समाजकल्याण

४१	श्री शिव कुमार महतो	वडा सचिव	सहायकस्तर पाचौ		९८४४११९०९६
४२	श्री भगवती तामाड	म वि नि	सहायक स्तर पाँचौ	महिला,बालबालिका तथा सामाजिक परिचालन उपशाखा	९८४४२१२९३०
४३	श्री सविना श्रेष्ठ	एम आइ एस अपरेटर	सहायक स्तर पाँचौ	सामाजिक सुरक्षा तथा पञ्जीकरण उपशाखा	९८४४०८६४३३
४४	श्री अविनाश कार्की	एम आइ एस अपरेटर ( कामकाज शिक्षा )	सहायक स्तर पाँचौ	सामाजिक सुरक्षा तथा पञ्जीकरण उपशाखा	९८६३६५०८७३
४५	श्री तारादेवी बोहोरा	फिल्ड सहायक (कामकाज दर्ता/चलानी)	सहायक स्तर चौथो	सामाजिक सुरक्षा तथा पञ्जीकरण उपशाखा	९८४४४४०८६०

#### सुरक्षित आप्रवासन आयोजना

४६	श्री दिपक कुमार के सी	कार्यक्रम संयोजक	अधिकृत छैठो	सुरक्षित आप्रवासन आयोजना	९८६०९८५३१३
४७	श्री सुनिता श्रेष्ठ	परामर्श कर्ता	सहायक स्तर पाँचौ	सुरक्षित आप्रवासन आयोजना	९८४०३३८०५२
४८	श्री जितबहादुर तामाड	परामर्श कर्ता	सहायक स्तर पाँचौ	सुरक्षित आप्रवासन आयोजना	९८५४०४०४५३
४९	श्री शान्ता पुलामी	मनो परामर्श कर्ता	सहायक स्तर पाँचौ	सुरक्षित आप्रवासन आयोजना	९८४३३४०७३७
५०	श्री सीता थापा	वित्तीय साक्षरता	सहायक स्तर पाँचौ	सुरक्षित आप्रवासन आयोजना	९८६९५७५२२८
५१	श्री कृष्ण प्रसाद काप्ले	सामाजिक परिचालक	सहायक स्तर पाँचौ	सुरक्षित आप्रवासन आयोजना	९८५४०५५२७९
५२	श्री डुप्चन लामा	रिटर्नी स्वयंसेवक	श्रेणीविहीन	सुरक्षित आप्रवासन आयोजना	९८५४०४०३०२
५३	श्री केशव पारब्रीन	रिटर्नी स्वयंसेवक	श्रेणीविहीन	सुरक्षित आप्रवासन आयोजना	९८४४४२१२०१
५४	श्री सञ्जय वाग्ले	रिटर्नी स्वयंसेवक	श्रेणीविहीन	सुरक्षित आप्रवासन आयोजना	९८४४०४३२०४

सिनं.	कर्मचारीको नामथर,	पद	तह	शाखा / जिम्मेवारी	सम्पर्क नं.
७५	श्री कुमार मगर	रिटर्नी स्वयंसेवक	श्रेणीविहीन	सुरक्षित आप्रवासन आयोजना	९८४४२६४१३२
<b>प्रधानमन्त्री रोजगार</b>					
७६	श्री रक्षित रेग्मी	रोजगार संयोजक	अधिकृत छैठौं	प्रधानमन्त्री रोजगार कार्यक्रम	९८६०६७०६७८
७७	श्री विवेकराज सुवेदी	सव इंजिनियर	सहायकस्तर पाचौ	प्रधानमन्त्री रोजगार कार्यक्रम	९८४४५३५३०२
७८	श्री नवराज श्रेष्ठ	रोजगार सहायक	सहायकस्तर पाचौ	प्रधानमन्त्री रोजगार कार्यक्रम	९८४४०४३१५६
<b>अल्पकालिन सेवा केन्द्र</b>					
७९	श्री सम्झना श्रेष्ठ	व्यवस्थापक	सहायक चौथो		९८४४४३७५८३
८०	श्री शोभा माझी	कार्यालय सहयोगी	श्रेणी विहिन		९८६९२८३१८८
<b>नगरपालिकामा कार्यरत श्रेणीविहिन कर्मचारीहरु</b>					
<b>सवारी चालकहरु</b>					
८१	शिवहरी कार्की	हलका सवारी चालक	श्रेणीविहीन		९८४०१७९४९४
८२	कुमार कार्की	हेभी सवारी चालक	श्रेणीविहीन		९८४४३२८०८६ ९८४०१७९४९५
८३	लेख बहादुर श्रेष्ठ	स्काभेटर चालक	श्रेणीविहीन		९८४४३१६९२८
८४	बलराम बादी	हलुका सवारी चालक	श्रेणीविहीन		९८४४५१७१०४
८५	रामचन्द्र बस्नेत	हलुका सवारी चालक	श्रेणीविहीन		९८४१७०६३२०
८६	अर्जुन खड्का	हेभी सवारी चालक, वारुणयन्न	श्रेणीविहीन		९८६१५९३७१५
८७	हरिवहादुर श्रेष्ठ	हलुका सवारी चालक , सववाहन, एम्बुलेन्स	श्रेणीविहीन		९८४४६३८९८७
<b>नगर प्रहरीहरु</b>					

सिनं.	कर्मचारीको नामथर,	पद	तह	शाखा / जिम्मेवारी	सम्पर्क नं.
६८	नितुष घिमिरे	नगरप्रहरी हवल्दार	सहायक चौथो		९८४४०६१८००
६९	बाबुराम कार्की	नगरप्रहरी	श्रेणीविहीन		९७६४०१५८८६
७०	मनिता पाण्डे	नगरप्रहरी	श्रेणीविहीन		९८६४०१५५००
७१	सुरज खड्का	नगरप्रहरी	श्रेणीविहीन		९८४४१३९३९७
७२	अनिता जोशी	नगरप्रहरी	श्रेणीविहीन		९८६००७१८२९
७३	रीता थापा मगर	नगरप्रहरी	श्रेणीविहीन		९८६३४८८४७८
७४	नविन भुजेल	नगरप्रहरी	श्रेणीविहीन		९८६४०२७३३३

#### कार्यालय सहयोगीहरू

७५	रविन्द्र हायु	कार्यालय सहयोगी	श्रेणीविहीन		९८५४०४३५८५
७६	मोहन विक्रम बस्नेत	कार्यालय सहयोगी	श्रेणीविहीन		९८४४०१५५८४
७७	लक्ष्मण हायु	कार्यालय सहयोगी	श्रेणीविहीन		९८४४००९८३०
७८	कमला बस्नेत	कार्यालय सहयोगी	श्रेणीविहीन		९८४४०४४७१४
७९	अस्मिता श्रेष्ठ	कार्यालय सहयोगी	श्रेणीविहीन		९८४९२४८६६६
८०	लक्ष्मी कुमारी बोहोरा कार्की	कार्यालय सहयोगी	श्रेणीविहीन		९८४४३१९१५६
८१	श्री ज्योति थापा	कार्यालय सहयोगी	श्रेणीविहीन		९८४०२६४९४९
८२	श्री नारायण भुजेल	पाले पहरा	श्रेणीविहीन		९८४४०९५८०१
८३	श्री राजकुमार थापा	पाले पहरा	श्रेणीविहीन		९८६४०१५१६४

#### सरसफाई कर्मचारी

८४	लेख बहादुर भुजेल	कार्यालय सहयोगी	श्रेणीविहीन	सरसफाई	९८४९५३७४९८
----	------------------	-----------------	-------------	--------	------------

## वडा सचिव / वडामा खटाइएका कर्मचारी

सिनं.	कर्मचारीको नामथर,	पद	तह	शाखा जिम्मेवारी /	सम्पर्क नं.
<b>वडा नं. १</b>					
१.	श्री शेशराज पौडेल	वडा सचिव	सहायकस्तर पाचौ		९८४४००९६१२
२	श्री ममता डाँगी	नायव प्राविधिक सहायक	सहायकस्तर चौथो	कृषि विकास	९८६६६४१५२८
३	श्री संजिता खड्का	सब अ.ईन्जिनियर	सहायकस्तर चौथो	पूर्वाधार विकास	९८६१४४४१८४
४	श्री लक्ष्मी कार्की सुवेदी	स कम्प्युटर अपरेटर	सहायकस्तर चौथो		९८४४१९६७०९
५	श्री समशेर बहादुर माझी	कार्यालय सहयोगी	श्रेणीविहिन		९८४४१७८७८७
<b>वडा नं. २</b>					
६	श्री राजेन्द्र श्रेष्ठ	वडा सचिव	सहायकस्तर पाचौ		९८५४०४०४१३
७	श्री आरभ जिरेल	सब अ.ईन्जिनियर	सहायकस्तर चौथो	पूर्वाधार विकास	९८४३५५८२३७
८	श्री कौसिल्या शाह	ना पशु स्वास्थ्य प्राविधिक	सहायकस्तर चौथो	पशु सेवा उपशाखा	९८४७०३०५४८
९	श्री दिपक श्रेष्ठ	स कम्प्युटर अपरेटर	सहायकस्तर चौथो		९८४५३४६५९८
१०	श्री केशवप्रसाद अधिकारी	कार्यालय सहयोगी	श्रेणीविहिन		९८४४२३२६२८
<b>वडा नं. ३</b>					
१					
१०	श्री रामकुमार श्रेष्ठ	सब अ.ईन्जिनियर	सहायकस्तर चौथो	पूर्वाधार विकास	९८४४०४३०५७
११	श्री सरस्वती बुढाथोकी	नायव प्राविधिक सहायक	सहायकस्तर चौथो	कृषि विकास	९८४४२३३८९२
१२	श्री अनिता खड्का	स कम्प्युटर अपरेटर	सहायकस्तर चौथो		९८६९०५५२७१
१३	श्री राम कुमार बस्नेत	कार्यालय सहयोगी	श्रेणीविहिन		९८६६०३५३८८
<b>वडा नं. ४</b>					

सिनं.	कर्मचारीको नामथर,	पद	तह	शाखा जिम्मेवारी /	सम्पर्क नं.
१४	श्री सृजना श्रेष्ठ	वडा सचिव	सहायकस्तर पाचौ		९८४१३०३१८९
१५	श्री विता प्रधान	पशु प्राविधिक	सहायकस्तर चौथो	पशु सेवा	९८६६४५४६६९
१६	श्री वेनीवहादुर घर्तमगर	अ. सव ईन्जिनियर	सहायकस्तर चौथो	पूर्वाधार	९८६८६४८७३२
१७	श्री शर्मिला श्रेष्ठ	स कम्प्युटर अपरेटर	सहायकस्तर चौथो		९८४४३८८३४८
१८	श्री अनुलक्ष्मी श्रेष्ठ	कार्यालय सहयोगी	श्रेणीविहिन		९८४४२०८०७६
१९	श्री संगिता खत्री बुढाथोकी	कार्यालय सहयोगी	श्रेणीविहिन		९८४४४१२७०३

वडा नं. ५

२०	श्री पम्फा भुषाल	वडा सचिव	सहायकस्तर पाँचौ		९८६०४६१५३०
२१	श्री सर्मिला श्रेष्ठ	अशिष्टेन्ट सव ई	सहायक स्तर चौथो		९८४४२८२७४६
२२	श्री दिलिप कुमार यादव	अ. सव ईन्जिनियर	सहायकस्तर चौथो	पूर्वाधार विकास	९८४००३०६३५
२३	श्री समिता पोखरेल	नायव प्राविधिक सहायक	सहायकस्तर चौथो	कृषि विकास	९८४४०४४१३७
२४	श्री विपना भूजेल	स कम्प्युटर अपरेटर	सहायकस्तर चौथो		९८४१४८१२४७
२५	श्री अस्मिता वसेल	कार्यालय सहयोगी	श्रेणीविहिन		९८४४४१२७०३

वडा नं. ६

२६	श्री सकुन्तला माझी	वडा सचिव	अधिकृत स्तर छैटौ		९८४४०४३४८३
२७	श्री गंगा बस्नेत	खा.टे.स.पा.	सहायकस्तर पाचौ	पूर्वाधार विकास	९८४३६७०२३४
२८	श्री नर्मिला प्रधान	ना पशु स्वास्थ्य प्राविधिक	सहायकस्तर चौथो	पशु सेवा	९८४४४१२४७५
२९	श्री भोजकुमारी दर्लामी	स कम्प्युटर अपरेटर	सहायकस्तर चौथो		९८६०५१८४६९
३०	श्री समिता माझी	कार्यालय सहयोगी	श्रेणीविहिन		९८४३९२७५१५

वडा नं. ७

सिनं.	कर्मचारीको नामथर,	पद	तह	शाखा जिम्मेवारी /	सम्पर्क नं.
३१	श्री श्याम किशोर साह	वडा सचिव	सहायकस्तर पाँचौ		९८४५८६१५३०
३२	श्री सन्तोष तामाड	अ सब ईन्जिनियर	सहायकस्तर चौथो	पूर्वाधार विकास	९८४११३५३५९
३३	श्री चेतकुमारी श्रेष्ठ	कृषि प्राविधिक	सहायकस्तर चौथो	कृषि सेवा	९८६०७४४२२२
३४	श्री समिल कर्मचार्य	स कम्प्युटर अपरेटर	सहायकस्तर चौथो		९८५११०५२८५
३५	श्री लाल बहादुर माझी	कार्यालय सहयोगी	श्रेणीविहिन		९८४४१९४२३३

वडा नं. ८

३६	श्री कुृष्मा खत्री	वडा सचिव	सहायकस्तर पाचौ		९८६११५४७११
३७	श्री उस्मिता रम्तेल	सब अ.ईन्जिनियर	सहायकस्तर चौथो	पूर्वाधार विकास	९८४२७७७९४४
३८	श्री गणेश कार्की	पशु प्राविधिक	सहायकस्तर चौथो	पशु सेवा	९८४०७३४४११
३९	श्री रेशमा श्रेष्ठ	स कम्प्युटर अपरेटर	सहायकस्तर चौथो		९८४५११५१०७
४०	श्री बद्री कुमार श्रेष्ठ	कार्यालय सहयोगी	श्रेणीविहिन		९८४४०४३९४५
४१	श्री पदमवहादुर सार्की	कार्यालय सहयोगी	श्रेणीविहिन		९७४२४६५८९८

वडा नं. ९

४२	श्री रमेश सुवेदी	वडा सचिव	अधिकृत स्तर छैटौ		९८४४२०२५७५
४३	श्री सुमन गिरी	पशु प्राविधिक	सहायकस्तर चौथो	पशु सेवा	९८४९०८३३९४
४४	श्री शुशिला श्रेष्ठ	स कम्प्युटर अपरेटर	सहायकस्तर चौथो		९८४०२६४६३५
४५	श्री पुश्कल गिरी	कार्यालय सहयोगी	श्रेणीविहिन		९८४४५१७०६०

वडा नं. १०

४६	श्री रमा कोइराला	वडा सचिव	सहायकस्तर चौथो		९८४४५१८१६९
४७	श्री विना पकुवाल	कृषि प्राविधिक	सहायकस्तर चौथो	कृषि सेवा	९८४५९९२७२९

सिनं.	कर्मचारीको नामथर,	पद	तह	शाखा जिम्मेवारी /	सम्पर्क नं.
४८	श्री रामहरि विसुन्के	स कम्प्युटर अपरेटर	सहायकस्तर चौथो		९८४०००८७९१५
४९	श्री खुम बहादुर मगर	कार्यालय सहयोगी	श्रेणीविहिन		९८४९८७५९३६

वडा नं. ११

५०	श्री भिष्मराज भट्टराई	वडा सचिव	अधिकृत स्तर छैटौ		९७४४०१५५१५
५१	श्री मिश्रीता पुलामी	नायव प्राविधिक सहायक	सहायकस्तर चौथो	कृषि विकास	९८६०७६५१८२
५२	श्री रचना पुलामी मगर	स कम्प्युटर अपरेटर	सहायकस्तर चौथो		९८६६२६२०६०
५३	श्री सुजना श्रेष्ठ	कार्यालय सहयोगी	श्रेणीविहिन		९८४३१७५५९१

वडा नं. १२

५४	श्री रामहरि अधिकारी	अधिकृत	अधिकृत छैटौ	समाजकल्याण शाखा	९८४४०४४४१५
५५	श्री अक्षय कुमार सदा	सब अ.ईन्जिनियर	सहायकस्तर चौथो	पूर्वाधार विकास	९८४९४४२७४४
५६	श्री राम प्रवेश राम	पशु प्राविधिक	सहायकस्तर चौथो	पशु सेवा	९८६२८८३९९५
५७	श्री लक्कीशंकर वि क	स कम्प्युटर अपरेटर	सहायकस्तर चौथो		९८४००३७४१८
५८	श्री नारायण अधिकारी	कार्यालय सहयोगी	श्रेणीविहिन		९८४४२३४०४१

वडा नं. १३

५९	श्री कुलविक्रम श्रेष्ठ	वडा सचिव	सहायकस्तर पाँचौ		९८५४०४०९९६
६०	श्री दिनेश अधिकारी	पशु प्राविधिक	सहायकस्तर पाचौ	पशु सेवा	९८६२६०३२९१
६१	श्री गिता भुजेल	सामाजिक परिचालक	सहायकस्तर चौथो		९८६०७२७०३६
६२	श्री अनिता पौडेल	स कम्प्युटर अपरेटर	सहायकस्तर चौथो		९८६३९२२१८४
६३	श्री सलाम सिं तामाङ्ग	कार्यालय सहयोगी	श्रेणीविहिन		९८६११२२१००

वडा नं. १४

सिनं.	कर्मचारीको नामथर,	पद	तह	शाखा जिम्मेवारी /	सम्पर्क नं.
६४	श्री कुलविक्रम श्रेष्ठ	वडा सचिव	अधिकृत स्तर छैटौ		९८५११४०४९०
६५	श्री बेनि बहादुर धर्ति मगर	सब अ.ईन्जिनियर	सहायकस्तर चौंथो	पूर्वाधार विकास	९८६८६४८७३२
६६	श्री सन्तोष सुवेदी	नायव प्राविधिक सहायक	सहायकस्तर चौंथो	कृषि विकास	९८४४०३४२४५
६७	श्री अनिशा कर्मचार्य	स कम्प्युटर अपरेटर	सहायकस्तर चौंथो		९८६५०८३३४४
६८	श्री अमर लामा	कार्यालय सहयोगी	श्रेणीविहिन		९८४४१४१६२७

## मन्थली नगरपालिका अन्तर्गतका स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीहरुको विवरण

### १ मन्थली नगर अस्पताल, मन्थली - १

सि.न	कर्मचारीकोनामावली	पद	स्थायी दरवन्दी	भर्ना प्रकृया	दरवन्दि भएको संस्था	सम्पर्क नं.
१	डा समिर क्षेत्री	चिकित्सक	नवौ	छात्रवृत्ति करार		९८४९१३०७४७
२	डा केशव धामी	चिकित्सक	नवौ	करार		९८५१०७८९१
३	डा निरमाया नेपाली	मे.अ. आठौं	१ (आठौं)	छात्रवृत्ति करार		
४	डा. विक्रम वली	मे.अ. आठौं	-	छात्रवृत्ति करार		९८६४००९८८२
५	डा. आकास देव	मे.अ. आठौं	-	छात्रवृत्ति करार		
६	बलवहादुर के.सी.	जनस्वास्थ्य निरीक्षक	१ (५,६,७ औं)	स्थायी		९८४३४५३१७१
७	नविन दुङ्गेल	ज स्वा नि छैटौ		स्थायी	चिसापानीवाट काज	९८४४२२७७७४
९	संगिता कार्की	हे.अ.	२०७७ चैत्र १७ देखि	करार	१५ शैयाको अस्पताल	९८६९१०७१८५
१०	रुपा खत्री	हे अ	सहायक पाचौ	करार	१५ शैयाको अस्पताल	९८६९४१७९०९
११	लक्ष्मी वि.क.	स्टाफनर्स पाचौं	१ (पाचौं)	स्थायी		९८४५१९८१८३
११	निर्मलप्रसाद राजवंशी	एनेस्थेसिया	सहायक पाचौ	करार		
१२	शिवराज अधिकारी	रेडियोग्राफर पाचौं	१	करार	१५ शैयाको अस्पताल	
१३	सोहन सुवेदी	फार्मसी सहायक	१	करार	१५ शैयाको अस्पताल	९८००८००४०
१४	सरिता श्रेष्ठ	अहेव चौंथो		करार		९८४४२१०२८५
१६	सावित्री श्रेष्ठ	सि अ.हे.व.पाचौ		स्थायी		९८४१९२६६१८
१५	मिडमा शेर्पा	सि.अ.न.मी. छैठौं	३ (४,५,६ औं)	स्थायी		९७४४००७९११
१७	शान्ता माझी	सि.अ.न.मी. छैठौं	(४ जना कार्यरत रहेको जसमध्ये १ जना काज र १जना फाजिल)	स्थायी	भलुवाजोर स्वास्थ्यचौकी	९८४४१३६२१७
१८	अन्जु कार्की	सि अ.न.मी.पाचौ		स्थायी		९८४४२३४२२५
१९	रुपा के सी	अ.न.मी. पाचौं		स्थायी		९८४४२३३८००
२०	वसन्त घिमिरे	डेन्टल हाइजिनिष्ट	पाचौ	करार	मन्थली अस्पताल	९८६३१९२०९९
२१	अभिशेककुमार यादव	फिजियोथेरापी	छैटौ	करार	मन्थली अस्पताल	९८६९०६३०५२

सि.न	कर्मचारीकोनामावली	पद	स्थायी दरवन्दी	भर्ना प्रकृया	दरवन्दि भएको संस्था	सम्पर्क नं.
२२	विमल सुवेदी	फार्मेसी असिष्टेन्ट	पाचौ	करार	मन्थली अस्पताल	९८४४३९३०३९
२४	चाँदनी यादव	अहेव चौथो		स्थायी	मन्थली अस्पताल	९८१७६४३८०८
२५	करिष्मा कार्की	स्टाफ नर्स पाचौ	सहायक पाचौ	करार		९८४९८९७९८३
२६	जश्मिन श्रेष्ठ	स्टाफ नर्स पाचौ		करार	१५ शैया अस्पताल	९८६०६७४९९९
२७	समिता रिमाल	अ.न.मी. चौथो		करार		९८४४०४४०६६
२८	सजयकुमार रजक	ल्या.अ.नि छैटौ		स्थायी		९८४७२५३२८३
२९	विनिता काफले	ल्या अ. चौथो		करार	CEONC	९८४४०४३५१५
३०	गोमा अधिकारी	ल्या.टे. पाचौ		करार	१५ शैया अस्पताल	९८६२१८८७११
३१	सुजिना कु खड्का	स्टाफ नर्स		स्थायी	सिन्धुपाल्चोक काज	९८४४३८९८७१
३२	सुष्मा खत्री	अ हे व		करार		
३३	शिला वुढाथोकी	अ हे व		करार		
३४	सम्झना श्रेष्ठ	हे अ		स्थायी		
३५	संजिवकुमार भगत	ल्या ह		स्थायी		
३६	विश्वराम वुढाथोकी	का.स.श्रेणीविहिन	२	स्थायी		९७४४०४६५६२
३७	मिन वहादुर खत्री	का.स.श्रेणीविहिन		स्थायी		९७४४०१५६०५
३८	राधा माझी	का.स.श्रेणीविहिन		करार	CEONC	९८४४४३९१७१
३९	सुकुमाया वि.क.	का.स.श्रेणीविहिन	स्वीपर	करार	१५ शैया अस्पताल	९८६६४३३९५७
४०	गोरे माझी	पाले		करार	१५ शैया अस्पताल	९८६७०६०८२५
४१	चन्द्र कुमार तामाङ	पाले		करार	१५ शैयाको अस्पताल	
४२	मखमली माझी	का.स.श्रेणीविहिन		करार	कोभिड ५ वेड अ. करार	
४३	कैलास कुमार वोहोरा	कार्यालय सहयोगी		करार		९८६४४८८९४३
४४	अजिता आलेमगर	कार्यालय सहयोगी		करार		९७४२४६६०२१
४५	सानुमाया श्रेष्ठ	कार्यालय सहयोगी		करार		९८६४०२७१२९
४६	हेमवहादुर श्रेष्ठ	कार्यालय सहयोगी		करार	मन्थली अस्पताल	९८६१०५११५८
४७	संगिता के सी	कार्यालय सहयोगी	फिजियोथेरापी	करार	मन्थली अस्पताल	९८४४०९५४६६

## २. गेलु प्राथमिक स्वास्थ्यकेन्द्र, मन्थली-११

४८	डा निशान्त भण्डारी	मेडिकल अधिकृत	अधिकृत आठौ	स्थायी	अध्ययन विदा	९८५१२४४३००
४९	सुपना मोक्तान	सि हे.अ. छैटौ	१(५,६,७ औं)	स्थायी	मन्थली अस्पताल काज	९८४३७४७५१०
५०	सुमित्रा खत्री	अ.हे.व. पाचौ	३	स्थायी		९८६४००४५९८
५१	सरस्वती कार्की	सि.अ.न.मी. छैटौ	३	स्थायी		९८४४२६२४८५
५२	लक्ष्मी अधिकारी	अ.न.मी. चौथो		स्थायी		९८६३९७६९१९
५३	अप्सरा के.सी.	सि अ.न.मी. पाचौ		स्थायी		९८४४२८५७२०
५४	कविता भट्टराई	ल्या.अ चौथो	१	करार		९८४४२६८८३९
५५	अनिता वुढाथोकी	अ.हे.व		करार		९८४०२७२५४०
५६	श्याम कृष्ण चौहान	सि अ हे व		स्थायी		९८४७४७८८००
५७	हरिशरण खत्री	का.स.श्रेणीविहिन	२	करार(दरवन्दी)		९८६३८४२८३४

५८	अनिसा तमाड	का.स.श्रेणीविहिन		करार(दरवन्दी)		९८६१८६७०९०
----	------------	------------------	--	---------------	--	------------

### ३. कुलासी स्वास्थ्य चौकी, मन्थली-१३

५९	दिपक वोहोरा	हे.अ.	करार	करार		९८६०९४८६६९
६०	सुरेन्द्र कुमार साह	सि.अ.हे.व. पाचौ	१	स्थायी		९८६४११४९१५
६१	सपना श्रेष्ठ	अ.हे.व. चौथो	१	करार		
६२	प्रेम माया बोहरा	सि.अ.न.मी.नि छैटौ	१	स्थायी		९८४४२४७९२०
६३	विन्दा खत्री	सि.अ.न.मी.नि छैटौ	१	स्थायी		९८४४०००५७६
६४	शंकर पाल्पाली	का.स. श्रेणीविहिन	१	स्थायी		९८५४०४३९०१
६५	सिर्जना भण्डारी	का.स. श्रेणीविहिन	१	करार	वर्थिङ सेन्टर	९८६३८४७६३२

### ४. चनखु स्वास्थ्य चौकी, मन्थली-१०

६६	रुवी शाह	हे.अ.	१	करार		९७४४२२९८५३
६७	सरोज कुमार शर्मा	सि.अ.हे.व. पाचौ	१	स्थायी		९८६६१११५१७
६८	उर्मिला श्रेष्ठ	अ हे व	१	करार		९८४४०८५०५९
६९	ज्योति श्रेष्ठ	अनमी	१	स्थायी	मन्थली अस्पताल काज	९८६६२३४०६४
७०	कुङ्गा डोल्मा तमाड	सि.अ.न.मी. पाचौ	१	स्थायी		९७४४०४१२१६
७१	कुन्ता समाल	का.स.	१	करार(दरवन्दी)		९८४४२८३७९३

### ५. पुरानागाउँ स्वास्थ्य चौकी, मन्थली -९

७२	राजकुमार आरण	ज.स्वा.नि. छैटौ	१	स्थायी		९८५४०४०९१९
७३	शम्भु महतो	सि.अ.हे.व पाचौ	१	स्थायी	मन्थली अस्पताल काज	९८६४२१४०८३
७४	सन्जय कुमार मण्डल	सि.अ.हे.व. पाचौ	१	स्थायी		९८४०२३९३२०
७५	पुष्पा थापा	अ.न.मी. चौथो	१	स्थायी		९८४४४७७१२३
७६	अस्मिता मोक्तान	अ.न.मी. चौथो	१	स्थायी		९८१९६४८२६४
७७	ममिता गिरी	का.स. श्रेणीविहिन	१	करार(दरवन्दी)		९८४४२२८६९४
७८	शान्ती वल्म्पाखी	का.स. श्रेणीविहिन		करार		

### ६. चिसापानी स्वास्थ्य चौकी, मन्थली -८

७९	सौगात माझी	सि.अ.हे.व. पाचौ	१	स्थायी		९८४४०४४०२८
८०	यशोदा थापा	अ.हे.व. चौथो	१	स्थायी		९८४४०८६६५५
८१	अर्चना श्रेष्ठ	सि.अ.न.मी. पाचौ	१	स्थायी		९८४९९३६४९५
८२						
८३	राधा श्रेष्ठ	सि.अ.न.मी. पाचौ	१	स्थायी		९८६९००८६४८
८४	विष्णु कुमार कर्मचार्य	का.स.	१	करार(दरवन्दी)		९८६०३२०४९५

### ७. भटौली स्वास्थ्य चौकी, मन्थली -७

८५	करिश्मल सुनुवार	ज.स्वा. नि. छैटौ	१	स्थायी		९८४३३८९४९०
८६	नमिता मैनाली	सि.अ.हे.व. पाचौं	१	स्थायी		९८६००७३००९
८७	छिद्रो कु राणासिंह	अ.हे.व चौथो	१	स्थायी	मन्थली अस्पताल काज	९७६२२९४३०९
८८	मन्दिरा प्रसाई	सि.अ.न.मी. पाचौं	१	स्थायी		९८४४१४२७२८
८९	सानुमाया श्रेष्ठ	का.स.श्रेणीविहिन	१	करार		९८४७३८५५४५

#### ८. भलुवाजोर स्वास्थ्य चौकी, मन्थली -६

९०	रामकुमार शर्मा	हे अ पाचौं	१	स्थायी		९८६९३०९९६२
९१	विसुनदेव महतो	हे अ पाचौं	१	स्थायी		९८६६११५१७
९२	कमला थापा	सि.अ.न.मी. छैटौ	१	स्थायी		९८४४२३२५३४
९३	उमेश थापा	कास	१	करार		९८६०१३५१५७

#### ९. सालु स्वास्थ्य चौकी, मन्थली -४

९४	रमेश रसाईली	हे.अ. पाचौं	१	स्थायी		९८६०४९१८०३
९५	यसोदा दाहाल	सि.अ.न.मी. छैटौं	१	स्थायी		९७४४०२३५६१
९६	राहल कुमार मिश्र	अ हे व	१	स्थायी		९८६१३८१२९२
९७	कुमारी तामाङ्ग कार्की	अ न मी	१	करार		
९८	लिला श्रेष्ठ	का.स. श्रेणीविहिन	१	करार	सेती देवी मा वि काज	९८४४२१३८४०
९९	रुक्मा तामाङ्ग	का.स. श्रेणीविहिन		करार		९८४४२८२८०९

#### १०. सुनारपानी स्वास्थ्य चौकी, मन्थली -५

१००	कौशलकुमार थापा	हे अ पाचौं	१	स्थायी		९८४९८८५८९९
१०१	गंगा थापा	सि.अ.हे.व. पाचौं	१	स्थायी		९८४१८८०६३
१०२	निर्मला पाण्डे	सि.अ हे व पाचौं	१	स्थायी	मन्थली अस्पताल काज	९८४४८६३२८७
१०३	भवानी थापा	सि.अ.न.मी.पाचौं	१	स्थायी		९८४४०४३९९८
१०४	कमला नेपाली	सि.अ.न.मी.पाचौं	१	स्थायी	मन्थली अस्पताल काज	९८६१९३१०४
१०५	खोपेन्द्र भुजेल	का.स. श्रेणीविहिन	१	करार		९८४११०६७९९
१०६	निरमाया कार्कीखड्का	का.स श्रेणीविहिन.		करार(दरवन्दी)		९८४४४४१००३

#### ११ कठजोर स्वास्थ्य चौकी, मन्थली -२

१०७	निता कटुवाल	हे.अ. पाचौं	१	करार		९८६९८३८९२०
१०८	प्रदिप महतो	अ हे व चौथो	१	स्थायी		९८६४१०४९८४
१०९	सुप्रभा कार्की	सि.अ.न.मी. पाचौं	१	स्थायी		९८४४०९५९४७
११०	शुभराज अधिकारी	का.स.श्रेणीविहिन		करार		९८४४२१३१५०

१११	मन्जु श्रेष्ठ	का.स.श्रेणीविहिन		करार		९८४४२३२३६३
-----	---------------	------------------	--	------	--	------------

#### १२ गैराथोक शहरी स्वास्थ्यकेन्द्र, मन्थली -४

११२	श्यामवली महतो	अ.हे. व चौथो		स्थायी		९८४४०३६११५
११३	विनिता श्रेष्ठ	का.स.श्रेणी विहिन	१	करार		९८६१२११२२७

#### १३ सानीमदौ शहरी स्वास्थ्यकेन्द्र, मन्थली -१

११४	वसन्ती खड्का	अ.न.मी. चौथो	१	करार		९८६०२९४६४६
११५	सिता न्यौपाने	का.स. श्रेणीविहिन	१	करार		९८४४४२६०६४

#### १४ टेकनपूर शहरी स्वास्थ्यकेन्द्र, मन्थली -२

११६	शारदा चौलागाई	अ.न.मी. चौथो	१	करार		९८६०४८९३८३
११७	सावित्री कार्कि	का.स. श्रेणीविहिन	१	करार		९८६५५९२०२०

#### १५ ठाँटी आधारभूत स्वास्थ्यकेन्द्र, मन्थली -३

११८	रश्मिता अधिकारी	अ.न.मी. चौथो	१	करार		९८६१६६२५०८
११९	तारादिप वुढाथोकी	अहेव चौथो	१	करार		९८४४२३४०४३
१२०	शम्भु प्रसाद भट्टराई	का.स. श्रेणीविहिन	१	स्थायी	काज कठजोर स्वाचौबाट	९८४४२३४०००
१२१	विवेक रोक्का	का.स. श्रेणीविहिन		करार		९८४४८२५१६३

#### १६ भोर्लाङ्गाड शहरी स्वास्थ्यकेन्द्र, मन्थली -११

१२२	गायत्री थापामगर	अ.न.मी. चौथो	१	करार		९८६३६७४३५१
१२३	अस्मिता थापामगर	का.स. श्रेणीविहिन	१	करार		९८६११८४४२२

#### १७ सिक्राल आधारभूत स्वास्थ्यकेन्द्र, मन्थली - १२

१२४	अनिल वुढाथोकी	अ.हे.व. चौथो	१	करार		९८४५६६७३८२
१२५	देवी खड्का	का.स. श्रेणीविहिन	१	करार		९८६९४१७७८१

#### १८ पोखरी आधारभूल स्वास्थ्यकेन्द्र, मन्थली - १४

१२६	मुकेश कुमार यादव	हे. अ पाचौ	१	स्थायी	नुवाकोट काज	९८४६०७१६२१
१२७	दीपक नेपाली	अ. हे. व	१	करार		९८६७१९३१०५
१२८	सरिता तमाङ	अनमी चौथो	१	करार		९८४१७३६६०२
१२९	वावुलाल तमाङ	का.स. श्रेणीविहिन	१	करार		९८६७००५३२१

#### १९ वाहनचुरा शहरी स्वास्थ्यकेन्द्र, मन्थली - ९

१३०	महेश कुमार श्रेष्ठ	अ.हे.व. चौथो	१	करार		९८६०६२८६३८
१३१	सरिता थापामगर	का.स. श्रेणीविहिन	१	करार		९८४४५५५८५२

**२० वडिमुहान शहरी स्वास्थ्यकेन्द्र, मन्थली - ७**

१३२	राधा कार्कि	अ.न.मी. चौथो	१	करार		९८६४०२७७६७
१३३	राधिका पाण्डे	का.स.श्रेणीविहिन	१	करार		९८४४२०३२१७

**२१ मानेडाँडा शहरी स्वास्थ्यकेन्द्र, मन्थली - ७**

१३४	सुमित्रा आलेमगर	अ.हे.व. चौथो	१	करार		९८४४२३१२०३
१३५	अप्सरा वुढाथोकी	का.स.श्रेणीविहिन	१	करार		९८४१२५४१४१

**२२ वेतिनी शहरी स्वास्थ्यकेन्द्र, मन्थली - ६**

१३६	प्रतिमा फुँयल	अनमी	१	करार		९८४४३२६८५०
१३७	राजु प्रधान	का.स.	१	स्थायी	मनपावाट काज	९८४१५०४७२२

**२३ चिसापानी आयुर्वेद केन्द्र, मन्थली - ८**

१३८	अच्छुत रिजाल	कविराज पाचौं	१	स्थायी		९८४६८९११७६
१३९	आररीकुमारी मण्डल	वैद्य चौथो	१	स्थायी		९७४६५६४२२४
१४०	विश्व कुमार श्रेष्ठ	का.स.	१	स्थायी		९८४४१३८२७३
१४१	राज कुमार श्रेष्ठ	का.स.	१	स्थायी		९८४४१६८७४७

**२४ विद्यालय नर्स**

१४२	मञ्जु अधिकारी	विद्यालय नर्स	१	करार	मन्थली मा.वि.	९८६०१६८९८४
१४३						
१४४	राधा गुरुङ		१	करार	शारदा मा वि गेलु	९८१५१४३०९५
१४५					सेतीदेवी मा वि सालु	

**२५ आरुवोटे शहरी स्वास्थ्यकेन्द्र, मन्थली - १३**

१४६	सिर्जना सारु	अनमी	१	करार		९८४४३२६८५०
१४७	वेलीसरा जर्गा मगर	कार्यालय सहयोगी	१	करार		९८२८८९२४१६

**घ नगरपालिकावाट प्रदान गरिने सेवाहरू**

**सामान्य प्रशासन तथा सामाजिक विकास महाशाखा**

- जिल्ला स्थित विषयगत कार्यालय तथा गैर सरकारी संस्थाहरुसँग समन्वय, सहकार्य र साझेदारी प्रवर्द्धन गर्ने

- संघ तथा प्रदेश अन्तर्गत योजनाको लक्ष्य, नीति, उद्देश्य तथा नगरको आवश्यकता अनुरूप नगरको दीर्घकालिन, आवधिक तथा वार्षिक योजना तर्जुमा कार्यमा आवश्यक सहयोग गर्ने ।
- नगर कार्यपालिका अन्तर्गत विषयगत शाखा, उपशाखा, वडाहरुको अनुगमन गरी सुधारका लागि सुझाव कार्ययोजना सहित नगर कार्यपालिका तथा नगर सभाका समिति/ उपसमिति समक्ष प्रतिवेदन पेश गर्ने ।
- नगर कार्यपालिकाको बैठक र सो अन्तर्गतका समिति र उपसमितिका बैठकहरुमा आवश्यक समन्वय र सहकार्य गर्ने ।
- नगरपालिका भित्रका सबै संघ प्रदेश अन्तर्गतका परियोजनाहरुको सम्पर्क विन्दुको रूपमा कार्य गर्ने ।
- घ वर्गका निर्माण व्यवसायी, गैर सरकारी संस्था, सहकारी आदि संघ सम्पादक तथा फर्महरुलाई नियमानुसार इजाजत पत्र दिने ।
- नगर शिक्षा समितिको सदस्य सचिवको रूपमा कार्य गर्ने र नगरको शिक्षा तथा खेलकुद विकासका लागि आवश्यक कार्य योजना बनाई समिति र कार्यपालिकामा पेश गर्ने प्रस्ताव तयार गर्ने भएका निर्णयहरु कार्यान्वयन गर्ने गराउने ।
- संघ र प्रदेश अन्तर्गतका सशर्त कार्यक्रमहरु र परियोजना अन्तर्गतका कार्यहरुमा आपसी समन्वय र सहयोग गर्ने ।
- महाशाखा अन्तर्गतका शाखा, उपशाखा तथा इकाईहरु, आर्थिक प्रशासन र योजना शाखासँग आवश्यक समन्वय र सहजीकरण गर्ने ।

## **जनशक्ति व्यवस्थापन तथा वडा समन्वय शाखा**

- नगरपालिका र अन्तर्गतका कर्मचारी प्रशासन, व्यवस्थापन, समन्वय र अनुगमन सम्बन्धी कार्य गर्ने ।
- कर्मचारीहरुको आवश्यक क्षमता विकास सम्बन्धी कार्यक्रमको सञ्चालन गर्ने ।
- महाशाखासँग समन्वय गरी आफ्नो शाखा अन्तरगतका कार्ययोजना अनुरूप कार्यक्रम कार्यान्वयन गरी तोकिएको समयमा प्रगति विवरण पेश गर्ने ।
- नगरपालिकाको बैठक सभा समारोह दिवस आदिको व्यवस्थापन तथा निर्णय लेखन तथा अभिलेखहरु सुरक्षित राख्ने ।
- नगरपालिकाबाट भए गरेका निर्णय/सूचना/परिपत्र लगायत महत्वपूर्ण सूचनाहरु पत्राचार एवं IA सँग समन्वय गरी media, website, facebook लगायतमा सार्वजनिक गर्ने ।
- नगरपालिकाको वार्षिक तथा आवधिक योजना तर्जुमा तथा कार्यान्वयन सम्बन्धी कार्य गर्ने ।
- शाखासँग सम्बन्धित समिति, उपसमिति, कार्यक्रमहरुको सम्बन्धी कार्य गर्ने ।
- बजार अनुगमन सम्बन्धी तोकेको मापदण्ड र निर्देशिका बमोजिम कार्य गर्ने ।
- सुशासन इकाईको कामकाज गर्ने ।
- कार्यालयका कर्मचारीहरुको कार्य सम्पादन सम्बन्धी कार्य, कर्मचारी र जनप्रतिनिधिहरुको सम्पति विवरण अद्यावधिक सम्बन्धी कार्य गर्ने ।
- नगरप्रमुख, उपप्रमुख तथा प्रशासकीय अधिकृत र महाशाखाले तोकेका अन्य कार्यहरु गर्ने ।

## **सूचना प्रविधि इकाई**

- Word, Excel, Powerpoint जस्ता सफ्टवेयरको प्रयोग गरी दैनिक कार्यसम्पादन गर्दा समस्यामा परेका कर्मचारीहरुलाई सहजीकरण गर्ने ।
- कार्यालयको आधिकारिक ईमेलमा आएका पत्रहरु सम्बन्धित शाखाहरु प्रमुख प्रशासकिय अधिकृतलाई / जानकारी गराउने ।
- कार्यालयको वेव, फेसबुक, साइट पेज आदि मा सूचना प्रविष्ट गरी जनसमुदाय माझ सम्प्रेशन गर्ने ।
- कार्यालयमा आयोजना हुने हरेक कार्यक्रममा सहभागी भइ आयोजक / सहभागीहरुलाई आवश्यक टेक्निकल सहायता गर्ने ।
- विभिन्न मन्त्रालयका सूचना अधिकारीहरुसँग आवश्यक समन्वय गरी कार्यालयबाट सम्प्रेशन हुने सूचनालाई चस्त दुरुस्त बनाउन मद्दत गर्ने ।
- सूचना अधिकारीको सहायक कर्मचारीको रूपमा कार्य गर्ने ।

## आर्थिक प्रशासन शाखा

- भुक्तानीका कार्य ।
- राजश्व र करहरु दाखिला ।
- धरौटीको अभिलेख प्रविष्ट तथा फिर्ता ।
- पेशकी प्रदान र फर्छैट ।
- वित्तीय प्रतिवेदन तथारी, सम्प्रेषण र प्रोवोधीकरण ।
- सार्वजनिक खरिद कार्यमा परामर्श सेवा प्रदान ।
- कर्मचारीहरुको वीमा, सञ्चय कोष र नागरिक लगानी कोष दाखिला तथा विवरण अध्यावधिक ।
- विभिन्न कोष तथा खाताको सञ्चालन ।
- विभिन्न शाखा तथा निकायहरुमा वित्तीय विवरण सम्बन्धी सूचना प्रदान र सम्प्रेषण ।
- प्रचलित कानुन वमोजिम समग्र आर्थिक प्रशासन सम्बन्धी अन्य सेवाहरु प्रदान ।
- आन्तरिक तथा वाह्य लेखा परीक्षण गर्न/ गराउन लेखा उत्तरदायी अधिकृतलाई सहयोग

## राजश्व उप शाखा

- नगरपालिकामा प्राप्त हुने दैनिक कर तथा शुल्क संकलन गर्ने
- राजश्व सम्बन्धी नीति तर्जुमामा सहयोग गर्ने
- राजश्व वार्षिक लक्ष्य निर्धारणमा कार्यालय प्रमुख, राजश्व परामर्श समितिलाई सहयोग गर्ने
- राजश्व संकलन सम्बन्धी क्षेत्रहरुको पहिचान गरी राजश्व परामर्श समिति समक्ष पेश गर्ने
- उद्योग व्यवसाय सञ्चालन अनुमति तथा नविकरण सम्बन्धी कार्य गर्ने
- निमाण व्यवसायीहरुको इजाजत पत्र दर्ता तथा नविकरण सम्बन्धी कार्य गर्ने
- राजश्व सम्बन्धी अन्य कार्यहरु गर्ने
- राजश्व परामर्श समितिको वैठक सञ्चालनमा सहयोग गर्ने ।
- राजश्व संकलनका क्षेत्रहरुको पहिचान गरी राजश्व परामर्श समिति समक्ष पेश गर्ने ।
- विभिन्न समय राजश्व नियन्त्रण गर्ने नियमित अनुगमन कार्यको व्यवस्थापन गर्ने ।

- नगरपालिकाको आन्तरिक आयश्रोतको गुणात्मक विकासको आवश्यक अनुसन्धान, विश्लेषण प्रतिवेदन जस्ता कार्यको व्यवस्थापन गर्ने
- राजश्व चुहावट नियन्त्रण सम्बन्धी अध्ययन, विश्लेषण गरी सो सम्बन्धी योजना तर्जुमा र कार्यान्वयनमा सहयोग गर्ने
- नगर प्रमुख, प्रमुख प्रशासकीय अधिकृत र राजश्व शाखा प्रमुखको निर्देशन बमोजिम कार्यहरु गर्ने
- आन्तरीक आय ठेकका व्यवस्थापन गर्ने

## आन्तरिक लेखा परीक्षण तथा वेरुजु फर्छौट उप शाखा

- आन्तरिक लेखा परिक्षण तथा प्रतिवेदन तयार गर्ने
- आलेप बेरुजुहरुको लगत राख्ने तथा फर्छौट
- सहकारी दर्ता, सुचीकृत / अद्यावधिक गर्ने
- सहकारीको खाता सञ्चालन सिफारिस लगायत अन्य सिफारिसहरु तयार गर्ने
- सहकारी सँग सम्बन्धित अन्य कार्यहरु

## कानून शाखा

- नगरपालिकाबाट निर्माण हुने र परिमार्जन गर्नु पर्ने ऐन कानुनको मस्यौदा तयार गर्ने।
- नगरपालिका विरुद्ध विभिन्न अदालत वा अन्य न्यायिक निकायमा परेका उजुरीहरुको प्रतिउत्तर, लिखित जवाफ तयार गर्ने, वहस पैरवी गर्ने।
- कार्यालयबाट भएका कार्य सम्पादनका विरुद्ध अछियार दुरुपयोग अनुसन्धान आयोग, राष्ट्रिय सर्तकता केन्द्र, जिल्ला प्रशासन कार्यालय लगायतका निकायमा परेका उजुरी गुनासोको जवाफ लेखनमा सहजीकरण।
- न्यायिक समितीबाट सम्पादन हुने कार्यहरु तथा निर्णय लेखन, आदेश लेखन, राय लेखन आदिमा सहयोग गर्ने र फैसला, निर्णय कार्यान्वयनमा सहयोग गर्ने।
- कार्यालयको दैनिक कार्य सम्पादनमा आवश्यकताका आधारमा कानुनी राय परामर्श उपलब्ध गराउने।
- कार्यपालिकाको विधेयक समिति र नगरसभाको विधायन समितिका कार्यमा सहजीकरण गर्ने।
- संघ प्रदेश र स्थानीय तहको कानुनको विषयगत समन्वय र सहकार्य गर्ने।

## आर्थिक विकास शाखा

### • कृषि विकास उप शाखा

- कृषि प्रसार तथा उत्पादन व्यवस्थापन सम्बन्धी स्थानीय नीति, कानून, मापदण्ड, योजना, कार्यान्वयन, अनुगमन र नियमन।
- कृषि बजार सूचना, बजार तथा हाटबजारको पूर्वाधार निर्माण, साना सिंचाई निर्माण, तालिम, प्रविधि प्रसार, प्राविधिक सेवा टेवा, कृषकहरुको क्षमता अभिवृद्धि, अनुगमन र नियमन।
- प्राकृतिक प्रकोप तथा महामारी रोग र कीराको नियन्त्रण।
- कृषि वातावरण संरक्षण, प्राङ्गारिक खेती तथा मल र जैविक विविधताको संरक्षण तथा प्रवर्द्धन।
- उच्च मूल्ययुक्त कृषिजन्य वस्तुको प्रवर्द्धन, विकास तथा बजारीकरण।

- स्थानीयस्तरमा तथ्याङ्कको व्यवस्थापन र सूचना प्रणाली ।
- कृषि बीमा र कर्जा सहजीकरण ।
- कृषि प्रसार तथा जनशक्तिको प्रक्षेपण, व्यवस्थापन र परिचालन ।
- कृषि सामाग्री, बीउ विजन, मलखाद र रसायन तथा विषादीहरूको आपूर्ति, उपयोग र नियमन ।
- कृषक समूह, कृषि सहकारी र कृषि सम्बन्धी स्थानीय सङ्घ संस्थाहरूको समन्वय, व्यवस्थापन र नियमन ।
- स्थानीयस्तरमा कृषि सम्बन्धी प्रविधिको संरक्षण र हस्तान्तरण ।
- स्थानीयस्तरका स्रोत केन्द्रहरूको विकास र व्यवस्थापन
- कृषि प्रसारको व्यवस्थापन, सञ्चालन र नियन्त्रण सम्बन्धी अन्य कार्य ।

## **पशु विकास उप शाखा**

- पशुपन्धीहरूको उपचार सेवा मेडिकल उपचार), गाईनोकोलोजि उपचार आदिउपलब्ध ( ।
- प्रयोगशाला सेवा, (गोबर, रगत, पिसाव, छाला परीक्षण आदिसन्चालन ( ।
- माईनर सर्जिकल सेवा बोका), रांगा, गोरु, थुमा आदिको बन्ध्याकरण, पिलो, सिस्ट चिरफार( सञ्चालन ।
- पशुपन्धीहरूको खोप सेवा र प्राविधिक परार्मश सेवा उपलब्ध ।
- भैसी /गाई बाखामा कृत्रिम गर्भधान कार्यक्रम सन्चालन गर्ने।
- पशु सेवा प्रसार तथा अनुसन्धान बाट निस्केका नयां प्रबिधिहरूको बारेमा कृषकहरूलाई जानकारी प्रदान ।
- कृषकस्तर तालिम तथा स्कुल शिक्षा कार्यक्रम सञ्चालन ।
- पशुपन्धी बीमा गर्ने, कृषकहरूलाई पशु बीमा गराउन प्रोत्साहित ।
- समुह गठन तथा परिचालनमा सहयोग ।
- पशुहरूको आहारामा प्रयोग हुने घांस तथा घांसेबालीहरूको उन्नत विजु तथा बेर्ना सेट्सहरू
- अनुदानमा उपलब्धता ।
- जीविकोपार्जन मुखि पशुपालन पद्धति लाई व्यवसायीकरण गर्नमा सहयोग ।
- पशुपन्धी फार्म दर्ता तथा नवीकरण गर्न गराउन सहयोग ।
- पशुपन्धीहरूको गोठ खोर निर्माणमा प्राविधिक सहयोग/।
- संघीय, प्रदेश र यस कार्यालयको स्वीकृत कार्यक्रमहरू समयमा सञ्चालन ।
- पशु सेवा कार्यक्रमहरूको कार्य योजना निर्माण कार्यान्वयन र अनुगमन निरीक्षण ।
- यस नबाट अ .पा.न्यत्र निकाशि भई जाने पशुपन्धी तथा पशु जन्य पर्दाथिहरूको ढुवानी सिफारिस ।
- पशु औषधि पसल, मासु पसल, दाना पसल तथा दाना उघोगहरू, पशुपन्धी फार्म, ह्याचरी
- डेरी उघोगहरूको समय समयमा अनुगमन निरीक्षण गरि नियमन र प्रतिवेदन सम्प्रेषण ।
- पशुहरूको महामारी रोगहरूको बारेमा सुचना प्रवाह गर्ने, रोग देखा परेमा नियन्त्रण ।
- मासिक, चौमासिक, बार्षिक प्रगति प्रतिवेदन पेश गर्ने ।
- पशु सेवा सगं अन्य सम्बन्धित कार्यहरू ।

## **उद्धम विकास,**

- उद्घम बिकासका लागि सामाजिक परिचालन ।
- उद्घमशिलता तथा सीप बिकास तालिम सहजीकरण ।
- एड्भान्स सीप विकास तालिम सञ्चालन ।
- व्यवसायिक परामर्श सेवा उपलब्धता ।
- लघु उद्यमी समुह निर्माण तथा बजारीकरणमा सहयोग

## **समाज कल्याण शाखा**

### शिक्षा, युवा तथा खेलकुद शाखा

- प्रारम्भिक बाल शिक्षा, आधारभूत शिक्षा, अभिभावक शिक्षा, खुला तथा बैकल्पिक शिक्षा, सामुदायिक सिकाइ र विशेष शिक्षासम्बन्धी नीति, कानुन, मापदण्ड, योजना तर्जुमा, कार्यान्वयन, अनुगमन, मूल्याङ्कन र नियमन
- सामुदायिक तथा संस्थागत विद्यालय एवम् मातृभाषामा शिक्षा दिने विद्यालय स्थापना, अनुमति, सञ्चालन, व्यवस्थापन तथा नियमन
- सामुदायिक विद्यालय व्यवस्थापन समिति गठन तथा व्यवस्थापन
- विद्यालय नामाकरण
- शिक्षक तथा कर्मचारीहरुको नियमित तलब भत्ता निकासा
- संघीय सर्त, प्रदेश सर्त तथा आन्तरिक स्रोतबाट विद्यालयहरुका लागि स्वीकृत कार्यक्रमहरुको कार्यान्वयन
- विद्यालयहरुको नियमित अनुगमन, मूल्याङ्कन तथा पृष्ठपोषण
- शिक्षक तथा कर्मचारीहरुको क्षमता विकास कार्यक्रम संचालन
- विद्यालयहरुमा खेलकुदका कार्यक्रम संचालन
- शिक्षकहरुको कार्यसम्पादन मूल्याङ्कन
- आधारभूत तह कक्षा ८, कक्षा ५ र कक्षा ३ को परीक्षा संचालन, उत्तरपुस्तिका संकलन, परीक्षण, नतिजा प्रकाशन, विश्लेषण तथा पृष्ठपोषण
- विद्यार्थी सिकाइ उपलब्धिको परीक्षण र व्यवस्थापन
- स्थानीय पुस्तकालय र बाचनालयको सञ्चालन तथा व्यवस्थापन
- विद्यालय नक्साङ्कन, समायोजन, शिक्षक दरवन्दी मिलान तथा वन्द भएका विद्यालयको सम्पति अभिलेख, व्यवस्थापन तथा संरक्षण
- शिक्षक तथा कर्मचारीहरुको अभिलेख व्यवस्थापन
- अतिरिक्त शैक्षिक कार्यक्रमको सञ्चालन
- समग्र शैक्षिक कार्यक्रमहरुको कार्यान्वयन, अनुगमन तथा मूल्याङ्कन, आदि ।

## **स्वास्थ्य शाखा**

- खोप, पोषण, प्रजनन् स्वास्थ्य, एकिकृत वालरोग व्यवस्थापन, आमा सूरक्षा कार्यक्रम र परिवार नियोजन कार्यक्रम संचालन गर्ने व्यवस्था मिलाउने ।
- क्षयरोग, HIV/AIDS , औलो , कालाजार, टाईफ्फईड, हेपाटाईटिस जस्ता सरुवा रोगको नियन्त्रण र रोकथाम गर्ने व्यवस्था मिलाउने ।
- कुष्टरोग र हातीपाईले जस्ता सरुवा रोगको निवारण गर्ने ।
- व्यक्तिगत र वातावरण सरसफाई वारे जनचेतनामूलक कार्यक्रम संचालन गरी जीवन शैलीमा परिवर्तन गरि स्वास्थ्य प्रवर्धन गर्ने ।
- नियमित विरामी जाँच, आवश्यक उपचार तथा अत्यावश्यक औषधि निशुल्क वितरण गर्ने व्यवस्था मिलाउने ।
- अत्यावश्यक निशुल्क औषधिहरु र सर्जिकल सामाग्रीको व्यवस्था मिलाउने ।
- सरसफाई तथा स्वास्थ्य क्षेत्रवाट निस्काशित फोहोर मैला व्यवस्थापनमा निजी तथा गैसस क्षेत्रसंग समन्वय, सहकार्य र साझेदारी गरि कार्य गर्ने ।
- निजी अस्पताल, पोलिक्लिनिक तथा क्लिनिकको स्थापना र स्तरोन्तरी तथा नविकरण गर्ने व्यवस्था मिलाउने ।
- स्वास्थ्य सेवा सम्बन्धि भौतिक, पूर्वाधार विकाश तथा व्यवस्थापन गर्ने ।
- स्वच्छ खानेपानी तथा खाध्यपदार्थको गुणस्तर र वायु तथा वस्तीको प्रदूषण नियन्त्रण र नियमन गर्ने ।
- महिला सामुदायिक स्वास्थ्य स्वयं सेविका संगको सहकार्यमा प्रवर्धनात्मक र प्रतिकारात्मक स्वास्थ्य सेवा संचालनको व्यवस्था मिलाउने ।
- औषधिपसल संचालन अनुमति अनुगमन र नियमन गर्न सहयोग गर्ने ।
- स्वास्थ्य सेवाको पहुँच नपुगेको स्थानमा जेष्ठनागरीक, जनरल, विशेषज्ञ, स्वास्थ्य सेवा र UV Screening /VIA, आँखा रोगको परीक्षण जस्ता शिविर संचालन गर्ने व्यवस्था मिलाउने ।
- लैंगिक हिंसा सम्बन्धि स्वास्थ्य सेवा लगायत एकद्वार रूपमा एकिकृत सेवा दिने व्यवस्था मिलाउने ।
- २४ घण्टे प्रसुति सेवा प्रदान, आकस्मिक प्रसुति शल्यक्रिया तथा नवशिशु स्पाहार सम्बन्धी कार्य संचालनको व्यवस्थापन गर्ने ।
- नगरसभा र कार्यपालिकावाट भएका स्वास्थ्य संग सम्बन्धित निर्णयलाई कार्यान्वयन गर्ने व्यवस्था मिलाउने
- स्थानीय व्यापार वस्तुको माग, आपूर्ति तथा अनुगमन उपभोक्ता अधिकार तथा हित सम्बन्धी नीति, कानून, मापदण्ड, कार्यान्वयन र नियन्त्रणको व्यवस्थापनमा सहयोग गर्ने ।
- आधारभूत स्वास्थ्य सेवावाट बन्चित र स्वास्थ्य सेवा लिन टाढा जानु पर्ने वस्तीहरुमा शहरी स्वास्थ्य केन्द्र संचालनको लागि आवश्यक व्यवस्था मिलाउने ।

## महिला वालवालिका तथा समाजकल्याण

- बालसंरक्षण ,सचेतनामुलक, वालउद्धार तथा पुनरस्थापना सम्बन्धी कार्यक्रमहरु संचालन गर्ने ।
- बालबालिकाहरुका लागि पारिवारिक तथा सामुदायिक संरक्षण सेवा बालमैत्री स्थानको सुनिश्चितता सम्बन्धी कार्ययोजना तर्जुमा कार्यान्वयन तथा अनुगमन गर्ने
- बाल क्लव गठन बालक्लव संजाल गठन तथा दर्ता गरी नियमितरूपमा संचालन तथा परिचालन गर्ने ।

- अपाङ्गता तथा जेष्ठ नागरिकहरुको लागि परिचयपत्र वितरण र उनीहरुको लागि प्रदान गरिने सुविधा तथा सहलियतहरुको पहिचान गरी कार्यक्रम तर्जुमा, कार्यान्वयन र अनुगमन गर्ने,
- अपाङ्गता भएका व्यक्तिहरुको लागि आर्थिक सशक्तिकरणका कार्यक्रमहरुको पहिचान, तर्जुमा, कार्यान्वयन र अनुगमन गर्ने,
- महिला तथा किशोरीका लागि आर्थिक सशक्तिकरण सम्बन्धी कार्यहरु व्यवसायको पहिचान तथा सीप विकास गर्ने व्यवसायिक समूह गठन गर्ने (एक समूह एक व्यवसाय), व्यवसाय सञ्चालन अनुदान )Seed Money), स्थलगत प्राविधिक परामर्श तथा उधमशिलताको विकास र बजारीकरणमा सहयोग गर्ने।
- महिलाहरुको लागि आर्थिक र सामाजिक, राजनीतिक, शसक्तिकरण गरी क्षमता विकास गराउने।
- लैंड्रिंग हिंसा विरुद्धमा सचेतना अभियान संचालन र महिला विरुद्धको हानिकारक अभ्यासको विरुद्धमा कार्यक्रम संचालन गर्ने।
- अल्पकालिन सेवा केन्द्र स्थापना पिडित महिला बालबालिका र किशोरीहरुको उद्धार संरक्षण तथा पुनर्स्थापनामा सहयोग गर्ने।
- लैंड्रिंग हिंसा निवारण कोष, आकस्मिक बाल उद्धार कोष स्थापना तथा परिचालन गर्ने।
- महिला, बालबालिका, जेष्ठ नागरिक अपाङ्गता सम्बन्धी अन्तराष्ट्रिय क्षेत्रीय राष्ट्रिय प्रतिवद्धता र कार्ययोजना सम्बन्धी अभिमुखीकरण तथा कार्यान्वयनमा सहयोग गर्ने।

## पूर्वाधार / भवन ईजाजत तथा अनुगमन शाखा

- नगरपालिकाको पूर्वाधार विकाससंग सम्बन्धित गुरु योजनाहरु (यातायात, साना सिंचाई, वस्ती विकास, खरिद आदि..) तयार गर्ने।
- आवधिक नगर विकास योजनाको क्रममा पूर्वाधार सम्बन्धी योजना तर्जुमा गर्न समन्वय तथा सहयोग गर्ने।
- बार्षिक योजना तर्जुमाको क्रममा ठूला योजनाहरुको सम्भाव्यता अध्ययन गरी योजना तर्जुमा समितिमा पेश गर्ने।
- वार्षिक योजना, इन्भेन्टरी निर्माण, वार्षिक मर्मत योजना, खरिद योजना तयारी गर्ने गराउने।
- नगरको आवधिक योजना, स्रोत नक्सा तयारी, बुलेटिन प्रकाशन आदि तयार गर्न आवश्यक सहयोग गर्ने।
- नगर स्तरिय योजना तर्जुमा गोष्टी संचालन गर्न आवश्यक समन्वय तथा सहयोग गर्ने।
- नगरको पूर्वाधार विकाससंग सम्बन्धित तथ्यांकहरु संकलन गरी अद्यावधिक गर्ने।
- पूर्वाधार विकाससँग सम्बन्धित **IEE** र **EIA** अध्ययन सम्बन्धी कार्य गर्ने गराउने।
- स्वीकृत पूर्वाधार योजनाहरु कार्यान्वयनको लागि सर्वेक्षण, डिजाईन, ड्रईङ्ग, लागत अनुमान तयारी गर्ने गराउने

- चालु आर्थिक बर्षको लागि आवश्यक पर्ने निर्माण, वस्तु तथा सेवा खरिद गर्नु पर्ने कार्यको विवरण तयार गर्ने तथा समयमै खरिद प्रक्रिया अगाडी बढाउनकोलागि पेश गर्ने ।
- स्वीकृत नगर विकास कार्यक्रम अनुसार पूर्वाधार विकास सम्बन्धी योजनाहरु कार्यान्वयन गर्ने ।
- ठेक्कावाट गराईने निर्माण कार्यहरुको टेण्डर डकुमेन्ट तयार गर्ने, ठेक्का प्रशासन तथा व्यवस्थापन गर्ने गराउने ।
- उपभोक्ता समिति मार्फत गराईने योजनाहरुको उपभोक्ता समिति गठन गर्न सहजिकरण गर्ने ।
- नगरपालिकावाट संचालित हुने योजना तथा कार्यक्रमहरुको किस्ता निकासा, रनिङ तथा अन्तिम विल तयार गर्ने गराउने तथा फरफारक सम्बन्धी कार्यमा सहजिकरण गर्ने ।
- प्रदेश तथा नगर स्तरिय पूर्वाधार विकास कार्याक्रमहरुको कार्यान्वयन गर्ने गराउने ।
- नगरपालिका, प्रदेश सरकार तथा नेपाल सरकारवाट स्वीकृत भएका वार्षिक योजना तथा कार्यक्रमहरुको अभिलेख राख्ने कार्यमा सहजिकरण गर्ने ।
- नगरपालिकालाई हस्तान्तरण भै आएका योजनाहरुको अभिलेख राख्ने र संचालनको व्यवस्था मिलाउने कार्यमा सहजिकरण गर्ने ।
- नगरपालिकावाट संचालन भएका भौतिक विकास योजनाहरुको समय समयमा अनुगमन तथा मूल्यांकन गरी प्रतिवेदन दिने एवम् यस कार्यमा सहजिकरण गर्ने ।
- नगरपालिकामा संचालित पूर्वाधार विकास कार्यक्रमहरुको अभिलेख राख्ने कार्य गर्ने गराउने ।
- नगर विकास योजनाको समिक्षाको क्रममा पूर्वाधार सम्बन्धी योजनाहरुको विवरण प्रस्तुत गर्ने गराउने ।
- पूर्वाधार विकास कार्याक्रमहरुको प्रगति विवरण तयार गरी सम्बन्धित निकायमा पठाउने र पठाउन लगाउने ।
- आफू मातहतका कर्मचारीहरुको काम कामवाहीको सुपरिवेक्षण तथा अनुगमन गरी आवश्यक निर्देशन दिने ।
- नगर स्तरको श्रम, ज्याला, भाडा, दरभाउको निर्धारण गर्न सम्बन्धित समिति समक्ष प्रस्ताव तयार गरी पेश गर्ने
- दररेट विश्लेषण तयार गर्ने गराउने
- शाखाबाट पेश भएका टिप्पणीमा आफ्नो राय दिई स्वीकृतिको लागि पेश गर्ने गराउने ।
- पूर्वाधार विकाससँग सम्बन्धित उपभोक्ता समिति तथा समुदाय, निर्माण व्यवसायी एवम् संस्थाहरुको क्षमता विकास सम्बन्धी कार्यक्रम अन्य शाखा संग समन्वय गरी तर्जुमा तथा संचालन गर्ने गराउने ।
- नगरपालिका तथा वडामा कार्यरत प्राविधिकहरुको क्षमता विकासकोलागि तालिम तथा अनुशिक्षण कार्यक्रम अन्य शाखा संग समन्वय गरी आयोजना गर्ने गराउने ।
- नगरपालिकाको पूर्वाधार विकाससँग सम्बन्धित विषयगत समितिको सचिवालयको कार्यहरु गर्ने गराउने
- नगरपालिकामा रहेका पुराना कागजात धूल्याउने र धूल्याउन सहयोग गर्ने ।
- पूर्वाधार विकास सम्बन्धी योजनाहरु समयमै तयार गरी स्वीकृत गराउने ।
- स्वीकृत वार्षिक कार्यक्रम अनुसारका पूर्वाधार विकास सम्बन्धी योजना तथा कार्यक्रमहरु तोकिएको समयमै कार्यान्वयन गर्ने ।
- पूर्वाधार विकास सम्बन्धी योजनामा तोएिको मापदण्ड अनुरूप कामको गुणस्तर कायम गर्ने गराउने ।

- स्वीकृत वार्षिक कार्यक्रम अनुसारका पूर्वाधार विकास सम्बन्धी योजना तथा कार्यक्रमहरुको प्रगति विबरण तयार गरी समयमै सम्बन्धित निकायमा पठाउने ।
- शाखाको जिम्मामा रहेका फाईलहरु, प्रशिक्षण सामग्रीहरु, प्रतिवेदन, तथा अन्य सम्पत्तिको दुरुस्त र उपयुक्त व्यवस्था गर्ने तथा सरुवा हुँदा आफु जिम्मा रहेका सामग्रीहरु बरबुझारथ गर्ने गराउने ।
- पूर्वाधार विकास सम्बन्धी आयोजनाहरुको सार्वजनिक परिक्षण गर्न उपभोक्ता समितिहरु तथा निर्माण व्यवसायीहरुलाई सहजीकरण गर्ने ।
- भवन निर्माण अनुमती तथा नक्शा पास का कार्य गर्ने ।
- पूर्वाधार विकास र भवन निर्माण तथा नक्शा पास सँग सम्बन्धित स्थानीय मापदण्डहरुको निर्माण तथा कार्यान्वयन गर्ने ।
- वस्ती विकास, भवन निर्माण इजाजत, नक्शा पास एवम् स्वीकृती तथा नियमन र फोहोरमैला व्यवस्थापन सम्बन्धि कार्य गर्ने गराउने ।
- वस्ती विकास तथा भवन निर्माण सम्बन्धी कार्यमा सहयोग गर्ने ।
- आवश्यकता अनुसार सरकारी, सार्वजनिक तथा व्यक्तिगत भौतिक संरचनाहरुको मूल्याङ्कन गर्ने गराउने ।
- नगरपालिकाको यान्त्रिक उपकरणहरु संचालन गर्ने र सोवाट भए गरेका कामको अभिलेख राख्ने राख्न लगाउने ।
- नगरपालिका स्थित सरकारी कार्यालयहरुलाई भौतिक पूर्वाधार निर्माणमा प्राविधिक सहयोग आवश्यक भएमा उपलब्ध गराउने ।
- नगरपालिकाको भौतिक सामग्री तथा अचल सम्पत्तिको मर्मत सम्भार तथा सुरक्षा सम्बन्धी कार्यमा सहयोग तथा सहजिकरण गर्ने ।
- मातहतका कर्मचारीहरुको सरुवा, काज र मनोनयनका लागि सिफारिश तथा राय उपलब्ध गराउने ।
- शाखाको काममा वाधा नपुग्ने गरी विदा सिफारिश गर्ने र कर्मचारीहरुको आन्तरिक खटन पटन गर्ने ।
- पूर्वाधार विकास सम्बन्धी योजनामा तोएिको मापदण्ड अनुरूप कामको गुणस्तर कायम गर्ने गराउने ।
- अन्तर्गतका कर्मचारीहरुको काम कामवाहीको सुपरिवेक्षण तथा अनुगमन गरी आवश्यक निर्देशन दिने अनुगमन गराउने ।

## **योजना तथा अनुगमन उपशाखा**

- नगर भित्र उपभोक्ता समिति मार्फत संचालन हुने योजनाहरुको अभिलेख राख्ने ।
- संघ/प्रदेश तथा अन्य निकायवाट नगर सँगको समन्वय र सहकार्यमा संचालन हुने योजनाहरुको उपभोक्ता समिति गठन लगायत विवाद समाधानका लागि वडा कार्यालयहरुमा पत्राचार समन्वय गर्ने ।
- उपभोक्ता समिति मार्फत संचालन हुने योजनाको तोकिएको प्रकृया बमोजिम सम्झौता, कार्यदिश उपलब्ध गराउने ।
- योजनाको रनिझङ विल एवं अन्तिम भुक्तानीका लागि पेश भएका कागजपत्रहरु रुजु गरी भुक्तानीका लागि कार्यालय प्रमुख समक्ष पेश गर्ने ।
- संघीय तथा प्रदेश सरकार लगायत संवध निकाय समक्ष वडा स्तरवाट माग भई आएका योजना/कार्यक्रमको प्रकृया पुर्याई सिफारिस पत्र तयार गर्ने ।
- नगर भित्र संचालन भएका योजना/ कार्यक्रमहरुको अनुगमन गराउन समन्वय र सहजीकरण गर्ने ।

- नगर स्तरीय योजना अनुगमन तथा सहजीकरण समितिको सदस्य सचिव भई कार्य गर्ने ।
- नगरको वार्षिक योजना तथा कार्यक्रम तयार गर्न सहयोग गर्ने ।
- वडा स्तरिय योजना तथा कार्यक्रम छनौट/ तयार गर्न वडा कार्यालय र वडा समितिलाई सहजीकरण एवं समन्वय गर्ने ।
- वडा स्तरवाट छनौट/तयार गरी पठाएका योजना तथा कार्यक्रमहरुको एकीकृत अभिलेखीकरण गरी पेश गर्ने ।
- उपभोक्ता समितिहरुलाई नगरको नीति र कानुन वमोजिम योजना संचालन/कार्यान्वयन गर्न अभिमुखीकरण गर्ने ।
- नगर तथा वडामा पूर्व योजना तर्जुमा वैठक संचालन गर्न समन्वय र सहयोग गर्ने ।
- नगरको वार्षिक योजना तथा कार्यक्रम वडा कार्यालय तथा सरोकारवाला निकाय समक्ष पठाउने ।
- भूकम्प पीडित निजी आवास पुन निर्माणको कार्यमा वडा र संवध्द कार्यालय संग समन्वय गर्ने ।
- पुन निर्माण सम्बन्धी प्रशासनिक कार्य पत्राचार, अभिलेख व्यवस्थापन आदि गर्ने ।
- योजना प्रशासन उप-शाखासँग संवध्द मासिक, चौमासिक एवं वार्षिक प्रतिवेदन तयार गर्न समन्वय र सहयोग गर्ने र नगर जलस्रोत समितिका सम्बन्धित कार्यहरु ।

## **विपद् व्यवस्थापन**

- फोहोरमैला व्यवस्थापन सम्बन्धी कार्यमा सहयोग गर्ने ।
- नगर भित्र हुन सक्ने प्राकृतिक विपत्तिको क्षतिलाई न्यूनीकरण गर्दै उद्धार, राहत वितरण र पुनरोत्थान तथा पुनर्स्थापनाका कारण गर्ने ।
- नगर भित्र रहेका दमकल, ऐम्बुलेन्स, सववाहन र व्याकहोलोडरलाई २४ सै घण्टा सुचारु अवस्थामा राख्न आवश्यक व्यवस्थापन गर्ने ।
- वातावरणको क्षेत्रमा काम गर्ने विभिन्न संघ सस्थाहरुसँगको समन्वय र सहकार्यमा वृक्षारोपण, संरक्षण र सम्वर्द्धनका कार्यक्रमहरु सञ्चालन गरी वातावरण मैत्री नगर निर्माण कार्यमा सहयोग पुर्याउने ।

## **नगर प्रहरी**

- वस्तु वा सेवाको दर्ता, आपूर्ति, मूल्य, गुणस्तर, नापतौल लगायतका व्यापारिक क्रियाकलापलाई उपभोक्ता मैत्री बनाउन नगरपालिका अन्तर्गत स्थापित वा सञ्चालित उद्योग व्यवसायको दर्ता, नवीकरण, बिल विजक तथा बिक्रीको लागि राखिएका मालवस्तु, नापतौल, गुणस्तर, लेबल, आपूर्ति, आदिको अवस्था बुझ्ने तथा तरकारी, फलफूल, माछा, मासु, मिठाई पसल, डेरी, होटल, लगायतका खाद्य वस्तुको विक्री स्थलको सञ्चालन तोकिएको मापदण्ड अनुसार छ छैन अनुगमन गरी नगरपालिकामा पेश गर्ने ।
- वजार अनुगमन टोलीलाई आवश्यकता अनुसार सहयोग पुर्याउने ।

- देहायमा उल्लेखित क्रियाकलापमा संलग्न भइ नगरपालिकामा प्रतिवेदन पेश गर्ने ।
- क) वस्तु वा सेवाको दर्ता, आपूर्ति, मूल्य, गुणस्तर, नापतौल, विज्ञापन लगायतका व्यापारिक क्रियाकलापको अवस्था,
- ख) कालोबजारी, एकाधिकार, (सिण्डिकेट), मिलिमतोपूर्ण भाउ निर्धारण(कार्टेलिड), कृत्रिम अभाव तथा बजार प्रवेशमा अवरोध गर्ने जस्ता गैर प्रतिस्पर्धी व्यापारिक क्रियाकलाप भए/ नभएको,
- ग) कुनै वस्तुको अनुचित रूपमा व्यापारिक क्रियाकलाप (मिसावट/गुणस्तरहीन) कम तौल भएको देखिएमा/ भेटिएमा आवश्यकता अनुसार त्यस्ता वस्तु जफत गर्ने, नष्ट गर्ने, कारोवार रोकका गर्ने वा बन्द गर्न सहयोग गर्ने,
- घ)कुनै वस्तु तत्काल नष्ट नगरे जनस्वास्थ्यमा असर पर्ने देखिएमा त्यसको जानकारी तुरुन्त नगरपालिकामा गराउने र त्यस्ता वस्तुको नमुना सङ्कलन गरी प्रमाणका रूपमा सुरक्षित राखी अरू प्रचलित कानुन बमोजिम आवश्यक प्रक्रिया पुऱ्याई सम्बन्धित व्यवसायी र उपस्थित व्यक्तिहरूको रोहवरमा मुचुल्का गरी वातावरणमा असर नपर्ने गरी नष्ट गर्नु पर्ने प्रक्रियामा सहयोग पुर्याउने,
- ङ)वस्तु वा सेवा क्षेत्रमा अनुचित व्यापारिक क्रियाकलाप ( Unfair Trade Practices ) कानुनद्वारा नियन्त्रित वा निषेधित व्यापारिक क्रियाकलाप ( Restrictive Trade Practices) र एकाधिकारपूर्ण क्रियाकलाप ( Monopolistic Trade Practices ) भएको पाईएमा तुरुन्त नगरपालिकामा जानकारी गराउने ।
- च)सडक पेटी अतिक्रमित गरी सामान राखिएको, तोकिएको स्थान भन्दा वाहेक जथाभावी सवारी पार्किङ गरिएको लगायतका कार्य गरिएको पाईएमा सो को जानकारी तुरुन्त नगरपालिकामा गराई नगरपालिकाबाट प्राप्त निर्देशन वमोजिम कार्य गर्ने ।

४) वजार व्यवस्थापनसँग सम्बन्धित देहाय वमोजिमको कार्य गर्ने

- क) सार्वजनिक आवागमनमा बाधा पुर्याई राखेका निर्माण सामग्री, पसल व्यवसायबाट भएको अवरोध हटाउन लगाउने
- ख) नगर क्षेत्रभित्रको फोहरमैला निर्धारित समय र स्थानमा राख्न लगाउने ।
- ग) सार्वजनिक जग्गा, वाटो मठ, मन्दिर, ढल, नाला, चोक, पोखरी मिचि कसैले घर कम्पाउण्ड ठहरा वा त्यस्तै अन्य निर्माण कार्य गरेको वा व्यक्तिगत रूपले उपभोग गरेको छ, छैन निरीक्षण गरी त्यस्तो कार्य गरेको पाईएमा नगरपालिकामा जानकारी गराउने ।

घ) सार्वजनिक स्थल तथा सडकमा भेटिएका छाडा कुकुर, पशुपंक्षीहरु नियन्त्रण तथा व्यवस्थापनका लागि नगरपालिका लगायतका निकायहरूलाई सहयोग गर्ने ।

ङ) जोखिमपूर्ण घर, पर्खाल, रुखहरु हटाउन सहयोग पुर्याउने ।

च) वडा समिति, टोल सुधार समिति, तथा सामुदायिक प्रहरीसँगको सहकार्यमा सरसफाई, सुरक्षा र सामाजिक विकृति हटाउने कार्य गर्ने गराउने ।

छ) नगरपालिकाको चल, अचल सम्पत्ति, भवन, जग्गा, पार्क, मेशिन, उपकरण आदिको सुरक्षा गर्ने

ज) विना अनुमती व्यानर, होडिङ्ग वोर्ड, पोष्टर, पम्पलेट, भित्तेलेखन लगायतका अन्य विज्ञापन सामग्री राखेको पाईएमा नगरपालिकामा जानकारी गराउने ।

५) वजार अनुगमनका क्रममा वजार अनुगमन निर्देशिका २०७५ मा उल्लेखित वजार अनुगमन टोलीका लागि व्यवस्था भएको आचारसंहिताको पूर्ण रूपमा पालना गर्ने ।

## परियोजना तर्फ

### क प्रधानमन्त्री रोजगार कार्यक्रम

- स्थानीय तहभित्र रहेका बेरोजगार व्यक्तिको तथ्याङ्क सङ्कलन तथा विश्लेषण गरी बेरोजगारको सूची अद्यावधिक गर्ने,
- सूचीकृत बेरोजगार व्यक्तिलाई परिचयपत्र वितरण गर्ने,
- स्थानीय तहभित्र उपलब्ध रोजगारीका अवसरहरुको पहिचान गरी सोको सूचना प्रवाह गर्ने,
- स्थानीय तहभित्रको रोजगारीको सम्भाव्य स्थिति विश्लेषण गरी रोजगारीको तथ्याङ्क सङ्कलन गर्ने, रोजगार नक्साङ्कन गर्ने तथा रोजगारीका अवसरको अभिलेखाङ्कन गर्ने,
- रोजगारदाताका लागि श्रमिकको उपलब्धताको सम्भाव्यता जानकारी गराउने,
- रोजगारदाताबाट माग भए बमोजिम सूचीकृत बेरोजगार व्यक्तिलाई रोजगारीका लागि काममा जान सूचित गर्ने,
- बेरोजगारहरुको ज्ञान, सीप, योग्यता, अनुभव र बजारको मागका आधारमा आवश्यक पर्ने सीप विकास तालिमको पहिचान गरी सम्बन्धित तालिम केन्द्रमा सिफारिस गर्ने,
- आफ्ना कामकारबाहीको बारेमा नियमित रूपमा सम्बन्धित गाउँ कार्यपालिका तथा नगर कार्यपालिकामा प्रतिवेदन पेशागर्ने,
- ऐन तथा यस नियमावली बमोजिम आफूले गरेका काम कारबाहीको सम्बन्धमा मन्त्रालयले तोकेको ढाँचामा मन्त्रालय र प्रदेशको रोजगारी सम्बन्धी विषय हेर्ने मन्त्रालयमा मासिकरूपमा प्रतिवेदन पठाउने,
- आफ्नो कार्यक्षेत्र भित्रबाट वैदेशिक रोजगारीमा जान चाहने व्यक्तिहरुका लागि सूचना सम्प्रेषण गर्ने,
- वैदेशिक रोजगार बोर्डबाटउपलब्ध गराइने आर्थिक सहायता वितरण सम्बन्धी कार्यमा सहयोग पुर्याउने,
- बेरोजगार परिवारलाई प्रदान गर्ने निर्वाह भत्ता वितरण गर्ने ।

- सम्बन्धित स्थानीय तहमा रोजगारी तथा स्वरोजगारी सम्बन्धी कार्य गर्ने अन्य सरकारी निकाय वा त्यस्ता निकायद्वारा सञ्चालित कार्यक्रमसँग समन्वय र सहकार्य गर्ने,
- रोजगार सम्बन्धी सरोकारवालालाई अन्य सेवा प्रदान गर्ने ।

#### **ख. सुरक्षित आप्रवासन कार्यक्रम**

- जिल्ला प्रशासन कार्यालयमा आप्रवासी स्रोत केन्द्र मार्फत सुरक्षित बैदेशिक रोजगार सम्बन्धी सूचना तथा परामर्श सेवा, निःशुल्क कानूनी सहायता र निःशुल्क सीपको लागि सम्पर्क र समन्वय
- आप्रवासी कामदार र उनका परिवारहरका लागि मनोसामाजिक परामर्श सेवा प्रदान ।
- आप्रवासी कामदारका परिवारहरुका लागि बित्तीय साक्षरता कार्यक्रम सञ्चालन ।
- समुदाय स्तरमा सूचना तथा परामर्श सेवाको पहुँच अभिवृद्धिका लागि रिटर्नी स्वयंसेवक परिचालन
- सुरक्षित बैदेशिक रोजगारी सम्बन्धी सूचना तथा जानकारी प्रचार प्रसारका लागि रेडियो कार्यक्रम तथा रेडियो सुचना उत्पादन र प्रशारण ।
- सुरक्षित बैदेशिक रोजगारका लागि समुदाय अभिमुखीकरण कार्यक्रम सञ्चालन ।
- बैदेशिक रोजगारमा जान लागेका आप्रवासी कामदारहरुका लागि वृहत अभिमुखीकरण कार्यक्रम सञ्चालन ।
- सुरक्षित बैदेशिक रोजगारका लागि जिल्ला प्रशासन कार्यालय, जिल्ला समन्वय समिति, स्थानीय तहहरु, पत्रकारहरु, प्रहरीहरु र अन्य सरोकारवालाहरुसँग निरन्तर समन्वय एंव सहकार्य ।

#### **ग. सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्ता प्रणाली सुदृढीकरण**

- व्यक्तिगत घटना दर्ता तथा सामाजिक सुरक्षा कार्यक्रमलाई थप प्रभावकारी, आधुनिक प्रविधिमा आधारित र जनताको पहुँच तथा सहभागितालाई सुनिश्चित गर्न प्रणालीगत सुधारका कार्यक्रमहरु सञ्चालन ।
- व्यक्तिगत घटना दर्ता अभियान सञ्चालन गरी व्यक्तिगत घटना दर्ता तथा सामाजिक सुरक्षा भत्ता वितरण प्रणालीलाई पारदर्शी बनाई लाभग्राहीको पहुँच विस्तार ।
- विद्युतीय माध्यमबाट सामाजिक सुरक्षा भत्ता वितरण ।
- सामाजिक सुरक्षा भत्ता वितरणमा जनसहभागिता तथा जवाफदेहिता बढाउने कार्यक्रमहरु सञ्चालन गर्न संस्थागत सुदृढीकरण ।
- सामाजिक सुरक्षा कार्यक्रम सञ्चालन कार्यविधि, २०७५ ले सबै स्थानीय तहहरुले सम्पूर्ण लाभग्राहीहरुको विवरण MIS Onlineमा प्रविष्ट गर्नुपर्ने, कानुन बमोजिम नाम दर्ता, लगतकट्टा र नवीकरण गर्नुपर्ने तथा बैंकको पहुँच भएका सबै स्थानीय तहले अनिवार्य रूपमा बैंकमार्फत वितरण गर्नुपर्ने व्यवस्थालाई सहजीकरण ।

#### **च. सेवा प्राप्त गर्ने लाग्ने दस्तुर र अवधि**

यस नगरपालिकावाट प्राप्त गरिने सेवाहरूको समयावधि र लाग्ने दस्तुर नागरिक वडा पत्रमा उल्लेख गरी आम नागरिकका लागि सूचित गरिएको छ । जुन निम्नानुसार रहेको छ ।

क्र. सं.	सेवासुवि/धाको प्रकार	सेवाग्राहीले पुऱ्याउनु पर्ने प्रक्रिया र प्रमाण	लाग्ने शुल्क दस्तुर/रु.	लाग्ने समय	सेवा प्रदान गर्ने अधिकारी	सम्पर्क शाखा उपशाखा/
१.	चिठ्ठी पत्र/निवेदन दर्ता	निवेदनकार्यालय /उपप्रमुख /चिठ्ठी पत्र माथि प्रमुख ,उजुरी , प्रमुख वा अधिकार प्राप्त अधिकारीबाट तोक आदेश भएपछि	नि:शुल्क	तुरुन्तै	सम्बन्धित शाखा	दर्ताचलानी
२.	साधारण सिफारिस	सिफारिसको प्रकृति अनुसारका कागजात सहित निवेदन	रु१०० .	सोही दिन	प्रमुखउपप्रमुख/	प्रशासन
३.	कन्सुलर प्रमाणित	निवेदन प्रमाणित गर्नुपर्ने कागजातको संकलन र प्रतिलिपि नागरिकताको प्रतिलिपि र आवश्यकता अनुसार सर्जिमिन मुचुल्का	निशुल्क	तुरुन्तै	उपसचिव(प्रा)	पञ्जिकरण
४.	संस्था सूचिकृत / कार्यक्रम स्वीकृत	निवेदन संस्थाको विधानको प्रतिलिपि संस्था दर्तालेखा परीक्षण /करचुक्ता /नविकरण/को प्रतिलिपि संस्था सूचिकृतको लागि सूचिकृत सम्बन्धी कार्यसमितिको निर्णय कार्यक्रम स्वीकृतिको लागि संस्था सूचिकृत भएको पत्र र स्वीकृति माग गरेको कार्यक्रमको विवरण	आर्थिक ऐनबमोजिम	सोही दिन	प्र. प्रर .अ. उपप्रमुख/नगरप्रमुख	आर्थिक विकास समाजकल्या/ण
५.	समुह दर्ता ,कृषक ,टोलविकास) महिला ,पशुपालन लगायत सामुदायिक (समुहहरू	निवेदन टोल वस्तीको/भेलाले गरेको समूह दर्ता सम्बन्धी निर्णय विधान २ प्रति नागरिकताको प्रतिलिपि सम्पत्तिकरराजश्व तिरेको रसिद/ जग्गाधनी प्रमाणपूर्जा वडाको सिफारिस	टोलविकास -रु . १००० अन्य समुह रु५००.	सोही दिन	प्र.प्र. अ. वा तोकिएको अधिकृत	सम्बन्धित शाखा/उपशाखा

क्र. सं.	सेवासुवि/धाको प्रकार	सेवाग्राहीले पुञ्याउनु पर्ने प्रक्रिया र प्रमाण	लाग्ने शुल्क दस्तुर/रु.	लाग्ने समय	सेवा प्रदान गर्ने अधिकारी	सम्पर्क शाखा उपशाखा/
६.	समुह नविकरण गैसस नविकरण / सिफारिस	निवेदन र निर्णय  गत आको प्रगति प्रतिवेदन.व.  कर दर्ताकरचुक्ता प्रमाणपत्र/  लेखा परीक्षण प्रतिवेदन	गैसस - कारोबारको आधारमा ,टोल विकास संस्था-रु . १०००  र समुह- रु५००.	सोही दिन	प्र.प्र.अ. वा तोकिएको अधिकृत	सम्बन्धित शाखा/उपशाखा
७.	विद्यालय दर्ता/ स्टरवूड्ड बोर्डिङ ) (तथा नीजि	निवेदन  गुठी दर्ता प्रमाण पत्रको प्रतिलिपि  नागरिकताको प्रतिलिपि  नगरपालिकाले तोकेका कागजातहरु  जग्गाधनी प्रमाणपूर्जा र नक्सा पास वा वहाल सम्झौतापत्रको प्रतिलिपि  विनियम र व्यवस्थापन समितिको निर्णयको प्रतिलिपि  लेखापरीक्षण प्रतिवेन  पाठ्यक्रम तथा शुल्कको विवरण  वडा र नजिकका दुइवटा सामुदायिक विद्यालयको सिफारिस	आर्थिक ऐन बमोजिम	१५ दिन	प्र. प्र.अ.	शिक्षा, युवा तथा खेलकुद
८.	सरकारी विद्यालय सञ्चालन अनुमती	निवेदन रप्रस्ताव फाराम  विद्यालय व्यवस्थापन समितिको निर्णय  आफै भवन भएमा सोको जग्गाधनी प्रमाणपूर्जा र नक्सा पासको प्रतिलिपि/वहाल सम्झौता  श्रोतको व्यवस्थापन सम्बन्धी कागजातहरु  वडा र शिक्षा अधिकृतको शिफारिस  दुइवटा सामुदायिक विद्यालयको सिफारिस	पूर्व प्राथमिक - २५००.रु  प्राथमिक कक्षा १-५- २००० .रु  आधारभूत .रु - ४०००  माध्यमिक - ६०००.रु	१५ दिन	प्र.प्र.अ.	शिक्षा, युवा तथा खेलकुद

क्र. सं.	सेवासुवि/धाको प्रकार	सेवाग्राहीले पुञ्याउनु पर्ने प्रक्रिया र प्रमाण	लाग्ने शुल्क दस्तुर/रु.	लाग्ने समय	सेवा प्रदान गर्ने अधिकारी	सम्पर्क शाखा उपशाखा/
९.	कक्षा ८ को ग्रेडसिटको प्रतिलिपि	पुरानो सक्कलै ग्रेडसिट विद्यालय र वडाको सिफारिस विद्यार्थीको जन्मदर्ता वा नागरिकता वावुको नागरिकता	रु२५०.	सोही दिन ६) महिना भित्र (पेश गर्नुपर्ने	प्रमुख प्रशासकीय अधिकृत	शिक्षा युवा तथा खेलकूद
१०.	निजी अस्पताल, पोलीक्लिनिक दर्ता/इजाजत	तोकिएको निवेदन फारम कम्पनी दर्ता प्रमाणपत्र तोकिए अनुसार विवरण भरेको फारम कर दर्ता/करचुक्ता प्रमाणपत्र वडाको सिफारिस अनुगमन समितिको सिफारिस	दर्ता शुल्क प्रदेश कानुन अनुसार र इजाजत शुल्क सामुदायिकनिजी / ५,०००.अस्पताल रु पोलिक्लिनिकनर्सिङ/ ४००० .होम रु	१५ दिन	प्र. प्र. अ.	स्वास्थ्य
११.	विपन्न नागरिक औषधी उपचार सिफारिस	रुको टिकट टाँस गरेको निवेदन १०. अस्पतालको रोग निदानको पत्रसिफारिस/ वडाको विपन्न प्रमाणित सिफारिस पत्र विरामीको जन्मदर्ता नागरिकता/प्रमाणपत्र	निशुल्क	तुरुन्त	प्र. प्र. अ.	स्वास्थ्य
१२.	उद्योग व्यवसायदर्ता / इजाजत	निवेदन वडा कार्यालयको सिफारिस जग्गाधनी प्रमाणपुर्जा र नागरिकता बहालमा भए जग्गाधी/घरधनीसँगको सम्झौता विदेशी नागरिक भए ठेगाना खुल्ने प्रमाण सँधियारहरुको सहमति पत्र	एकलाख सम्म पूँजिको-१००० , तीनलाख सम्म पूँजीको ३०००, पाँचलाख सम्म पूँजीकी ६०००, पाँचलाख भन्दा बढी भए आर्थिक ऐन	सोही दिन	प्र.प्र. अ.वा तोकिएको अधिकृत	राजशब्द उद्योग/

क्र. सं.	सेवासुवि/धाको प्रकार	सेवाग्राहीले पुञ्याउनु पर्ने प्रक्रिया र प्रमाण	लाग्ने शुल्क दस्तुर/रु.	लाग्ने समय	सेवा प्रदान गर्ने अधिकारी	सम्पर्क शाखा उपशाखा/
		कर र शुल्क तिरेको रसिद  ब्यवसायिक कार्ययोजना  कुखुरा फार्माको हकमा दुरी प्रमाणित कागज  पासपोर्ट साइजको ३ प्रति फोटो	अनुसार			
१३.	सम्पत्तिकर	घर जगाको सक्कलै जग्गा धनी प्रमाणपूर्जा  नयाँ घर बनाएको/तला थप गरेको भए सो प्रमाणपत्रको प्रतिलिपि  सम्पत्ति कर तिरेको सक्कल रसिद  नागरिकताको प्रमाणपत्र	आर्थिक ऐन वमोजिम	सोही दिन	राजश्व उपशाखा प्रमुख	राजश्व
१४.	बहाल कर	बहाल लिने दिने सम्बन्धी समझौतापत्र	१० प्रतिशत		राजश्वउपशाखा प्रमुख	राजश्व
१५.	घर नक्सा पास र अभिलेखिकरण	नागरिकता प्रमाणपत्र  जग्गा धनी पूर्जाको प्रतिलिपि, ब्लुप्रिण्ट/ट्रेस  मापदण्ड अनुसारको नक्सा (प्रति ३)  सम्पत्ति कर तिरेको रसिद  तोकिए वमोजिमको नक्सा फारम  चार किल्ला प्रमाणित  मापदण्ड अनुरूप बाटो भएको वडाको सिफारिस  अमिनको रेखाङ्कन प्रतिवेदन  वारेश भए वारेसनामाको सक्कल पत्र	• आर्थिक ऐन वमोजिम	प्रकृया सुरु भएको १५ दिन	प्र.प्र.अ.वा तोकिएको अधिकृत	भवन तथा वस्ति विकास
१६.	तल्ला थप	नक्सा पास प्रमाण पत्रको प्रतिलिपि	आर्थिक ऐनअनुसार	१५ दिन	प्र. प्र. अ. वा	भवन तथा

क्र. सं.	सेवासुवि/धाको प्रकार	सेवाग्राहीले पुञ्याउनु पर्ने प्रक्रिया र प्रमाण	लाग्ने शुल्क दस्तुर/रु.	लाग्ने समय	सेवा प्रदान गर्ने अधिकारी	सम्पर्क शाखा उपशाखा/
		अन्य आवश्यक कागजातहरु			तोकिएको अधिकृत	वस्ती विकास
		सम्पत्तिकर तिरेको रसिद				
१७.	भवन निर्माण सम्पन्न/नामसारी	पासपोर्ट साइजको २ प्रतिफोटो सहित निवेदन  नागरिकता प्रमाणपत्र  जग्गाधनी प्रमाणपत्र र जग्गा रजिस्ट्रेशन पास लिखत  नक्सा र नक्सापास प्रमाण पत्र  सम्पत्तिकर तिरेको रसिद  कन्सल्टेन्टको निर्माण सम्पन्न सिफारिसपत्र भवनको चौतर्फी फोटो	आर्थिक ऐनअनुसार	सोही दिन	प्र.प्र.अ.वा तोकिएको अधिकृत	भवन तथा वस्ती विकास
१८.	जग्गा रेखाङ्कन	निवेदन  जग्गाधनी प्रमाण पुर्जा र राजश्व तिरेको रसिद  कित्ता खुलेको नापीको प्रमाणित ब्लुप्रिण्ट/ट्रेस	दुरीका आधारमा रुदेखी २०००. सम्म ३०००  प्रतिकित्ता	१५ दिन भित्र	अमिन	भवन तथा वस्ती विकास
१९.	योजना सम्झौता	निवेदन र वडाको सिफारिस  उपभोक्ता समिति गठनको निर्णय  लगत इस्टिमेट प्रस्ताव/पत्र  उपभोक्ता समितिको बैंक खाता	स्वीकृत वजेटका आधारमा रु ५००. सम्म २०००देखि	सोहि दिन	प्र.प्र. अ.	योजना
२०.	योजना सम्पन्न एवं भुक्तानी	रकम भुक्तानी माग निवेदन  वडा समितिको सिफारिस  उपभोक्ता समिति गठन परिचालन तथा ब्यवस्थापन कार्यविधिमा तोकिए वमोजिम कागजातहरु  लागत सहभागिताको हकमा वैक्ष खातामा रकम जम्मा गरेको भौचर	निशुल्क	प्रकृया पुरा भएपछि तुरुन्ती	प्र.प्र.अ.	आर्थिक प्रशासन र योजना

क्र. सं.	सेवासुवि/धाको प्रकार	सेवाग्राहीले पुञ्याउनु पर्ने प्रक्रिया र प्रमाण	लाग्ने शुल्क दस्तुर/रु.	लाग्ने समय	सेवा प्रदान गर्ने अधिकारी	सम्पर्क शाखा उपशाखा/
२१.	सहकारी दर्ता	निवेदन दुइ वटा भेलाको निर्णय संस्थाको विनियम २ प्रती , स्वयोषणा ,सम्भाव्यता अध्ययन व्यवसायिक कार्ययोजना , ,अधिकार प्रत्यायोजन पत्र सदस्यहरुको नागरिकता तदर्थ समिति/सेयर सदस्यहरुको फोटो सहितको अभिलेख शेयर र प्रवेश शुल्कको भरपाई र जम्मा गरेको वैक भौचर	वचत क्रण सहकारी -रु५,००० . अन्य सहकारी .रु - २,०००	१ महिना भित्र	प्र. प्र.अ.वा तोकिएको अधिकृत	सहकारी
२२.	सहकारी अद्यावधिकसूचिकृत/	निवेदन र लेखा परीक्षण प्रतिवेदन साधारणसभाको निर्णय करचुका प्रमाणपत्र	आर्थिक ऐन अनुसार	सोहि दिन	प्र.प्र. अ. वा तोकिएको अधिकृत	सहकारी
२३.	न्यायीक समितिमा उजुरी दर्ता	निवेदन नागरिकता वा परिचय खुल्ने कागज प्रमाण उजुरीसँग सम्बन्धित प्रमाण	निशुल्क	सोही दिन	तोकिएको कर्मचारी	कानुन
२४.	एफ. एम. रेडियो सञ्चालन स्वीकृती	निवेदन विधान/नियमावली सञ्चालक समितिको निर्णय र नागरिकता पान/भ्याट दर्ता प्रमाणपत्र	रु.२,०००	सोही दिन	प्र.प्र.अ. वा तोकिएको अधिकृत	सामाजिक विकास शाखा
२५.	“घ” वर्गको निर्माण ब्यवसायी इजाजतनविकरण/	निवेदन वडाको सिफारिस घरेलु कार्यालयको प्रमाणपत्र	रु.४,०००	नविकरण सोही दिन र दर्ता१५ दिन	प्र.प्र. अ.वा तोकिएको अधिकृत	राजश्व

क्र. सं.	सेवासुवि/धाको प्रकार	सेवाग्राहीले पुञ्याउनु पर्ने प्रक्रिया र प्रमाण	लाग्ने शुल्क दस्तुर/रु.	लाग्ने समय	सेवा प्रदान गर्ने अधिकारी	सम्पर्क शाखा उपशाखा/
		पान/भ्याट दर्ता र करचुक्ता प्रमाणपत्र नागरिकता प्रमाणपत्र				
२६.	ज्येष्ठ नागरिक परिचयपत्र	निवेदन	नि:शुल्क	सोही दिन	प्र. प्र.अ.वा तोकिएको अधिकृत	महिला तथा वालवालिका
		३ प्रति पासपोर्ट साइजको फोटो				
		६० वर्ष पुगेको नागरिकताको प्रतिलिपी				
२७.	अपांग परिचयपत्र	निवेदन	नि:शुल्क	१५ दिन भित्र	प्र.प्र.अ.वा तोकिएको अधिकृत	महिला तथा वालवालिका
		बडा कार्यालयको सिफारिस				
		नागरिकता/जन्मदर्ता र अविभावकको नागरिकता				
		अपांगता देखिने गरी खिचिएको अटो साइजको ४ प्रति फोटो				
		शारीरिक परीक्षण गरेको निस्सा				
२८.	वालक्लव वालक्लव/ सञ्जाल दर्ता	बडाविद्यालयको सिफारिस सहित निवेदन/	नि:शुल्क	सोहिदिन	प्र. प्र.अ.वा तोकिएको अधिकृत	महिला तथा वालवालिका
		वालक्लव वालक्लव सञ्जालका पदाधिकारीको जन्मदर्ता/				
		वालक्लववाल सञ्जालको निर्णय/				
२९.	पशु उपचारपर/ीक्षण खोप तथा / कृतिमगर्भाधानतथा प्राविधिक परामर्श	पशुलाइ पशुसेवा उपशाखामा ल्याइ दर्ता गर्ने	आर्थिक ऐनवमोजिम	सोहिदिन	पशु चिकित्सक प्राविधिक/	पशुसेवा
		लिखित मौखिक परामर्श/				
३०.	रासायनिक मल इजाजत	निवेदन	२०००	सोहि दिन	प्र.प्र.अ.वा तोकिएको अधिकृत	कृषिविकास
		सहकारी फार्म/दर्तासूचिकृत गरेको पत्र/अद्यावधिक/				
		२ प्रति पासपोर्ट साइजको फोटो र संस्थाको छाप				
		संस्थाको निर्णय				

क्र. सं.	सेवासुवि/धाको प्रकार	सेवाग्राहीले पुञ्याउनु पर्ने प्रक्रिया र प्रमाण	लाग्ने शुल्क दस्तुर/रु.	लाग्ने समय	सेवा प्रदान गर्ने अधिकारी	सम्पर्क शाखा उपशाखा/
		<p>वडा कार्यालयको सिफारिस</p> <p>दुई आको लेखा परिक्षण प्रतिवेदन.व.</p> <p>गोदामघरनापतौल मेशिन आदिको विवरण ,</p> <p>विगतमा मल कारोबार गरेको विवरण</p>				

**नोट:**

- वडाको सिफारिस - सम्बन्धित वडाको सिफारिस
- नागरिकता- प्रमाणपूर्जा/प्रमाणपत्र/निर्णय/ सम्बन्धित प्रतिलिपि
- निवेदन - तोकिएको ढाँचामा निवेदन
- पर प्रमुख प्रशासकीय अधिकृत
- आर्थिक ऐन - मन्थली न को.पा.आको आर्थिक ऐन ७८/२०७७.व.

**विस्तृत जानकारी सम्बन्धित शाखाउपशाखाबाट लिन सकिनेछ ।**

## छ. निर्णय गर्ने प्रक्रिया र अधिकारी

- नगर सभा
- नगर कार्यपालिका
- नगर प्रमुख
- प्रमुख प्रशासकीय अधिकृत

## ज. निर्णय उपर उजुरी सुन्ने अधिकारी

- नगर प्रमुख
- प्रमुख प्रशासकीय अधिकृत

## **झ. सम्पादन गरेको कामको विवरण**

### **सार्वजनिक सेवा तथा क्षमता विकास तर्फ :**

- सार्वजनिक प्रशासनलाई जनमुखी, जवाफदेही, पारदर्शी र जन सहभागितामूलक बनाई प्रभावकारी ढङ्गले सार्वजनिक सेवा प्रवाह गरी सुशासनको प्रत्याभूति दिन सम्पुर्ण सूचना तथा जानकारी यस नगरपालिकाको website- [www.manthalimun.gov.np](http://www.manthalimun.gov.np) मा राख्ने, स्थानीय सञ्चार माध्यमबाट प्रकाशन/ प्रशारण गर्ने, हाम्रो मन्त्री रेडियो परिसंवाद कार्यक्रम सञ्चालन, नागरिक वडापत्र, गुनासो पेटिका, कार्यालय भित्र सूचना अधिकारी र गुनासो सुन्ने अधिकारीको व्यवस्था गरिएको।
- कार्यपालिकाका निर्णय र अन्य महत्वपूर्ण सूचनाहरु समयमै नगरपालिकाको वेब पेज र फेसबुक पेज मार्फत सार्वजनिक गर्ने गरिएको छ ।
- सेवा प्रवाह र विकास निर्माणका कार्यको प्रगति अवस्था बुझ्न र सुझाव र पृष्ठपोषण लिन समीक्षा कार्यक्रम गर्ने, विषयगत समितिका बैठकहरु नियमित बस्ने र कार्यपालिका बैठकमा समेत मासिक समीक्षा गरी सुधार गर्ने गरिएको ।
- नगर भित्रका सबै वडा कार्यालय, स्वास्थ्य संस्था र सामुदायिक विद्यालयमा फाईवर ईन्टरनेट जडान सम्पन्न गरी एकीकृत सुचना प्रवाह शुरू गरिएको ।
- संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले २०७७ सालमा स्थानीय तह संस्थागत क्षमता स्व मूल्यांकन कार्यविधि २०७७ का सूचकहरुका आधारमा हाम्रो नगरपालिकाको समग्र व्यवस्थापकीय क्षमताको मूल्याङ्कन र वित्तीय सुशासन जोखिम न्युनीकरण मूल्यांकन कार्यविधि २०७७ को सूचकहरुको आधारमामा मूल्याङ्कन कार्य सम्पन्न भएको ।
- नगरपालिकाले आफ्ना अधिकार क्षेत्र भित्रका राजश्वका शीर्षकहरुबाट आन्तरिक राजश्व संकलन रु ४ करोड ४३ लाख आम्दानी हुने लक्ष्य राखिएकोमा हालसम्म रु १ करोड ३२ लाख ९५ हजार ७६० रकम आम्दानी भएको छ । यो कूल आय लक्ष्यको ३१ प्रतिशत हो । आन्तरिक आयको हिस्सा ढुङ्गा गिठी वालुवाको ठेकका पट्टाको कार्य भइनसकेको अवस्था छ ।
- नगरपालिकाको स्थानीय संचित कोष व्यबस्थापन प्रणालीमा जम्मा १ अरब ४ करोड ५४ लाख ९२ हजारको वजेट स्वीकृत गरिएकोमा चालु आ. व.को माघ ११ गतेसम्म चालु खर्च ३९.७६% तथा पुँजीगत खर्च १५.२८% र जम्मा खर्च ३०.७% भएको ।
- कार्यपालिकाको ३ वटा वैठक सम्पन्न ।
- सेवा करार पदपूर्तिको सदस्य सचिव शाखा भई रिक्त पदहरुको विज्ञापन गरी करार नियुक्त गरिएको ।
- खरिद तथा मूल्यांकन समितिको आवश्यकता अनुसार वैठक वसी कार्यालयको खरिद सम्बन्धी कार्य अगाडि वढाइएको ।
- नगरपालिकामा कार्यरत स्थायी कर्मचारीहरु मध्ये आवश्यक योग्यता पूरा भएका २ जनालाई अधिकृतस्तर छैटौं तहमा र सहायकस्तर चौथो तहका ७ जनालाई सहायकस्तर पाचौ तहमा स्तरवृद्धि गरिएको ।
- कर्मचारीहरुको नियमित मासिक वैठक गरिएको ।
- चौधौ नगर सभा ( हिउँदे अधिवेशन ) पौष २५ गते सम्पन्न भई विनियोजन विधेयक सशोधन र स्थानीय वन विधेयक २०८० स्वीकृत भएको ।

## वित्तीय व्यवस्थापन तर्फ

स्थानीय संचित कोष व्यबस्थापन प्रणाली)SuTRA) मा प्रविष्ट भएको स्रोतगत बजेटको विवरण

क्र स	बजेट स्रोत					जम्मा	
	संघ		प्रदेश		गत आव को मौजाद र आन्तरिक स्रोत		
	अनुदान	राजश्व वाँडफाँड	अनुदान	राजश्व वाँडफाँड			
१	६२,८७,००,०००	१३,००,३८,०००	८,१३,८९,०००	५,२३,६५,८३७/३३	१५,३०,००,०००	१,०४,५४,९२,८३७/३३	

चालू आ.व.२०८०/८१ मा (२०८० साल श्रावणदेखि २०८० पौष मसान्तसम्म) भएको खर्च र मौजदातको विवरण

क्र.सं.	खर्चको प्रकार	वार्षिक बजेट	भएको खर्च	खर्च प्रतिशत	कैफियत
१	चालु	६५,८६,०९,९२५.३३			
२	पूँजीगत	३८,६८,८२,९९२			
	जम्मा	१,०४,५४,९२,८३७.३३			

- TDS र VAT सम्बन्धितको नाममा जम्मा गर्ने ETDS गरी Online Vouching प्रणाली मार्फत दाखिला ।
- सामाजिक सुरक्षा कर, पारिश्रमिक कर, बहाल कर लगायत विभिन्न करहरू ETDS गरी Online Vouching मार्फत दाखिला गरिएको ।
- भुक्तानीको व्यवस्था पूर्णरूपमा EFT प्रणालीवाट गरिएको ।
- वित्तीय प्रतिवेदन विभिन्न मन्त्रालय र तालुक निकायहरूमा समयमै गर्ने गरेको ।
- बजेटिङ र खर्च लेखाङ्कनमा तादम्यता कायम भएको ।

### राजश्व परिचालन तर्फ

- नगरपालिकाले आफ्ना अधिकार क्षेत्र भित्रका राजश्वका शीर्षकहरूबाट आन्तरिक राजश्व संकलन रु ४ करोड ४३ लाख आमदानी हुने लक्ष्य राखिएकोमा हालसम्म रु १ करोड ३२ लाख ९५ हजार ७६० रकम आमदानी भएको छ । यो कूल आय लक्ष्यको ३१ प्रतिशत हो ।
-

- आन्तरिक राजश्वको महत्वपूर्ण स्रोत अन्तर्गत रहेको ढुँगा, गिट्री र वालुवाको ठेक्का पट्टाको कार्य सम्पन्न हुन सकेको छैन ।
- विभिन्न नदी तथा खोलाहरुको स्थलगत अनुगमन भएको छ ।
- राजश्व परामर्श समितिको वैठक नियमित रूपमा वसी राजश्व वृद्धिका लागि विभिन्न विकल्पको खोजी गरिएको छ ।

### **आर्थिक विकास तर्फ :**

- नगरपालिका अन्तर्गतिका सबै कृषक समूहमा .व.कृषि सहकारी र कृषि फर्महरुलाई चालु आ , सूचिकृत गरी मोबाइल एसएमएस मार्फत सूचना प्रवाहको कार्य सुरुवात गरिएको। यस अन्तर्गत कम्पनी सूचिकृत भएका छन् ।/फर्म/वटा समूह ६९ हाल सम्म
- वडागत पकेट विकास कार्यक्रम अन्तर्गत नयाँ पकेट स्थापनाको लागि वडाबाट छनौट भई आएका ८ वटा वडाहरु (१४ र १३ ,११ ,१० ,८ ,६ ,३ ,२ .वडा नं) र पुराना पकेट ३ वटा .व.आ)२०७९/०८० मा स्थापना भएको ,मा तरकारी १ .वडा नं -४ मा सुन्तलाजात र ५ मा अदुवा बेसार मा स्थलगत ( अवलोकन गर्ने र प्रस्तावित तथा भएका क्रियाकलापहरुको बारेमा जानकारी लिने कार्य गरेको।
- वडा कार्यालयबाट नै ५०त बीउ र बाली को उन्न (गहुँ ,मकै ,धान) बालीअनुदानमा खाद्यन् % ८ .संरक्षणको लागि आवश्यक विषादी वितरण गर्ने गरी व्यवस्था मिलाइएको। जस अन्तर्गत वडा नं बाट आदित्य जातको १००० किलो गहुँको बीउ ८४ जना कृषकलाई वितरण भएको।
- रामेछाप बहु प्राविधिक शिक्षालयमन्थलीमा छात्रवृत्तिमा कृषि र पशु विज्ञान तर्फ डिप्लोमा तह , प्रशिक्षार्थीहरुको नामावली सिफारिस गरी (५-भेटेरीनरी ,७-कृषि) जना १२ अध्ययनको लागि पठाइएको।
- कृषि सामग्री कम्पनी लिमिटेडसि ,चूलीबाट २३०० -युरीया)बोरार साल्ट ट्रेडिङ कर्पोरेशन ( ३२०० -युरीया) बनेपाबाटबोरा भएको रासायनिक मलको कोटा निर्धारण गरि यस नगरलाई प्राप्त ( पौषसम्म बिक्री २०८१ देखि १ माघ २०८० विक्री वितरणको व्यवस्था मिलाईएको छ । आगामी नयाँ बिक्रेता संस्था छनदवितरण गर्न्यट गरी सूचीकृत गर्नेकार्य अन्तिम अवस्थामा पुगेको छ ।
- रैथाने बाली प्रवर्द्धन कार्यक्रम तर्फ १४ जना महिला स्वास्थ्य स्वयंसेविका र ६ जना शिक्षक गरी २० जनालाई खाद्य तथा पोषण सुरक्षामा रैथाने बालीको महत्व विषयक १ दिने अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिएको।
- कृषि सम्बन्धी कार्यक्रमहरु पुष्प नर्सरी स्थापनासुन्तलाजात फलफूलको नर्सरीको लागि जाली घर , सुन्तलाजात फलफूलको औंसा ,फलफूल बगैंचा सुदृढीकरण ,फलफूलको बिरुवा वितरण ,निर्माण न गर्ने कार्य भएको।कीरा नियन्त्रणको लागि अनुदान सम्बन्धी सूचना प्रकाशन गरी माग संकल
- कृषकहरुलाई उत्पादनमा आधारित अनुदानको व्यवस्था गर्न प्लाष्टिक घरमा उत्पादित गोलभेडाको लागि कृषक पास बुक तयार गरी वितरण गरिएको।

- कृषकहरुको खेतबारी निरीक्षणरोग कीराहरुको नियन्त्रण लगायतका प्राविधिक सेवा टेवा प्रवाह , गरेको ।
- चालु आवटा नयाँ कृषक समूह दर् ९ पमा थ.व.ता भई १५४ जना थप कृषकहरु समूहमा आवद्ध भएका छन् भने हाल सम्म नगरपालिकामा दर्ता भएका कृषक समुहको संख्य १७३ पुगेको छ ।
- गत आ प्रमाणीकरण कार्य भई रहेको।मा संकलन गरिएको कृषि तथा पशु सम्बन्धी तथ्याङ्को .व.
- नगर उद्यम बिकास समिति पुनर्गठन
- चालु आ मा गरिवी.व.निवारणका लागि लघु उद्यम कार्यक्रम सञ्चालन गर्न ७ नं वडा छनौटगरी कार्यक्रमको वडा स्तरिय अभिमुखीकरण सम्पन्न ।
- नगरपालिकाबाट वडा नं २मा गठन भएका पुराना उद्यमीहरुको अनुगमन गरी १४,१२,९,५,४,३, उद्यमको अवस्था र प्रविधि सहयोगको तयारी गरिएको छ ।
- विगत आर्थिक वर्षहरुका नगरपालिकाबाट व्यवसाय सञ्चालन गरी ४० प्राप्त गर्ने समुहफर्महरुवाट नगरपालिकालाई फिर्ता गर्नुपर्ने रकम फिर्ताको लागि प्रयत्न गरिएको ।/
- क्रिष्टलको गहना बनाउने तालिम सञ्चालन गरियो ।
- आप्रवासी स्रोत केन्द्र मार्फत बैदेशिक रोजगारीमा जाँदा सुरक्षित तरिकाले जाने प्रक्रियाहरुका बारेमा ३६३३ सूचना तथा परामर्श गरिएको छ । जसमा मन्थली नगरपालिकाका ८८५ जना रहेका छन् ।
- बैदेशिक रोजगारीका क्रममा बिभिन्न समस्या परेका १६ वटा केशहरु आप्रवासी स्रोत केन्द्रमा दर्ता भएका छन् भने मन्थली नगरपालिकाको ६ वटा केशहरु छन् । जम्मा केशहरु मध्ये ८ वटा समाधान भएका छन् र ८ वटा प्रकृयामा रहेका छन् ।
- ५ जनालाई बिदेश जानुपूर्व १ महिने निशुल्क आवसिय सिप तालिम प्रदान गरिएको छ यस मध्ये मन्थली नगरपालिकाका २ जना रहेका छन् ।
- बैदेशिक रोजगारीकै कारण बिभिन्न मनोसामाजिक समस्या भएका १७ जना महिलालाई नियमित मनोसामाजिक परामर्श प्रदान गरी उनिहरुलाई सामान्य अवस्थामा फर्काईएको छ।
- वडा न ८ मा २ वटा र वडा न ६ मा २ वटा गरी ४ वटा बित्तिय साक्षाता कक्षामा ७६ जनाले २१ हप्ते बित्तिय साक्षाता लिईरहेका छन्, जसबाट उनिहरुले बिप्रेषणको सदुपयोग गर्दै बचत बृद्धि गर्ने, पारिवारिक योजना निर्माण, साना साना आयआर्जनका गतिविधिहरुको प्रारम्भ गर्न सक्षम भएका छन् ।
- ३ जना रिट्टनी स्वयमसेवक परिचालनबाट ९७८ जनालाई सूचना तथा परामर्श, ६ वटा समुदाय अभिमुखीकरण, कार्यक्रमहरुको माध्यमद्वारा बैदेशिक रोजगारीमा संगलग्र व्यक्ति, परिवार र आम समुदायलाई सचेतीकरण गरिएको छ ।
- सामी कार्यक्रम सञ्चालन रहेका दोरम्बा शैलुड, सुनापती र उमाकुण्ड गाउपालिकालाई मन्थली नगरपालिकाले प्राविधिक सहयोग गरिरहेको छ ।

- पशुहरूको मेडिकल उपचार सेवा ९२२८ गोटा , गाईनोकोलोजि उपचार सेवा ११३ गोटा , मेजर माइनर सर्जिकल सेवा १४३ गोटा एवं प्रयोगशाला सेवा १४० गोटा प्रदान गरिएको ।
- खोप सेवा रेबिज खोप गोटा ९३० लम्पी स्किन डिजिजको खोप प्रवाह /।
- कृत्रिम गर्भाधान सेवा कार्यक्रम अन्तर्गत गाई ६०२/ २९६ भैसी /बाखा १ गरी कुल ८९९ गोटा ।
- एक वडा एक जुनोटिक रोग तथा स्थलगत परजिवि नियन्त्रण (रेबिज रोग)शिविर सम्पन्न वडा न ५ सुनारपानी र वडा नं३ घरधुरी परिवारको ३२५ गेलु नाटिलामा ११.,४१५ पशुपन्छीहरूमा सेवा प्रवाह भएको ।
- विश्व रेबिज दिवस २०८० को अवसरमा घरपालुवा कुकुर विरालोहरूमा मिति २०८० देखि ०८/०६/ सम्म १४/०६/२०८०शाखाबाट सप्ताहव्यापी निशुल्क रेबिज खोप लगाईएको र ७ वटै पशुसेवा केन्द्रहरूबाट मिति २०८०कुकुर विरालोहरूमा ३५० गते एक दिनमात्र निशुल्क रुपमा ११/०६/ निशुल्क रेबिज खोप लगाईएको ।
- सामुदायिक छाडा कुकुर नियन्त्रण गरी स्थायी बन्धाकरण तथा रेबिज खोप शिविर मन्थली न १.-पा. एवं मन्थली नकुकुरहरूमा स्थायी बन्धाकरण तथा रेबिज रोग २५४ मा सञ्चालन भई ९ र ८ .पा. बिरुद्को खोपलगाईएङ्को ।
- ढुवानी अनुदान सहित ५० प्रतिशत लागत साझेदारी अनुदानमा हिउदे जै घांसको बिउ ४०८ घरधुरीका कृषकहरूलाई ७५०० के .जि.वितरण गरिएको ।
- डिस्पेन्सरी कक्ष सञ्चालन र पशु सेवा केन्द्रहरूका लागि पशुपन्छीहरूको लागि बितरण गरिने औषधीहरू खरिद सम्बन्धि सिलबन्दि दरभाउपत्रको लागि आवश्यक तयारी गरिदै गरिएको ।
- पशुहरूमा लाम्चे माहामारी रोग विरुद्को भेडा बाखा र गाई भैसीहरूको पिखोप र .आर.पि. र्यक्रमको तयविरुद्को खोप लगाउने अभियान का .डि.एम.एफा.री गरिदै गरिएको ।
- राजश्व संकलन रकम रु ३३,३४०। प्राप्त भई सञ्चित कोषमा रकम दाखिला गरेको ।
- प्रधानमन्त्री रोजगार कार्यक्रम तर्फका रोजगारमूलक आयोजनाहरू वडास्तरबाट प्राप्त भएको र प्राविधिक इष्टिमेट तयार गर्न आयोजनाको सर्भेको कार्य प्रारम्भ गरिएको छ ।
- वैदेशिक रोजगारीमा जाने श्रमिकहरूको श्रम स्वीकृतिको कार्य अन्तर्गत साउन देखि हाल सम्म जम्मा १३ जना श्रमिकहरूको पुनःश्रम स्वीकृतिको कार्य सम्पन्न गरिएको छ । जस मध्ये १० जना मन्थली नगरपालिका र ३ जना सेवाग्राही रामेछाप नगरपालिकाका स्थायी वासिन्दा रहेका छन् ।
- वैदेशिक रोजगारीबाट फर्केका व्यक्तिहरूलाई वैदेशिक रोजगार बोर्डको आर्थिक सहयोगमा पूनःएकीकरण तथा अन्य सीपमूलक तालिम प्रदान गर्न त्यस्ता व्यक्तिहरूको लगत तयार गर्न आवश्यक पर्ने भएकाले सबै वडासंग वैदेशिक रोजगारीबाट फर्केका व्यक्तिहरूको आवश्यक तथ्यांक माग गरिएको छ ।

### सामाजिक विकास तर्फ :

- नगरपालिका भित्र सञ्चालनमा रहेका ६७ वटा सामुदायिक विद्यालयहरु मध्ये ४१ विद्यालयमा खुला प्रतिष्पर्धाको माध्यमबाट प्रधानाध्यापक नियुक्ति र व्यवस्थापन गरिएको छ ।
- विद्यार्थीहरुमा रहेका आन्तरिक प्रतिभा प्रस्फुटनको लागि माध्यमिक स्तरीय राष्ट्रपति रनिडं शिल्ड प्रतियोगिता, खुला विज्ञान सामग्री प्रदर्शनी र वक्तृत्वकला प्रतियोगिता सञ्चालन गरिएको छ ।
- समाजमा रहेका वालविवाहछुवाछुत जस्ता कुरिति र लागु औषध प्रयोग जस्ता कुलत हटाउने , सम्बन्धी र सडवटा सामुदायिक माध्यमिक विद्यालयमा स्वास्थ्य १० उद्देश्यलेक नाटक कार्यक्रम सञ्चालन गरिएको छ ।
- विद्यालय निरीक्षण एवं सुवरिवेक्षण कार्यलाई निरन्तरता दिइनुका साथै प्र अ बैठकलाई आवश्यकतानुसार भौतिक उपस्थिति र अनलाइनबाट समेत सञ्चालन गरिएको छ ।
- नगरपालिका भित्रका २४ वटै स्वास्थ्य संस्थाबाट नेपाल सरकारको मापदण्ड वर्मोजिम प्रतिकारात्मक निदानात्मक र उपचारात्मक सेवाका साथै निःशुल्क पाउने औषधि समेत नियमित प्रवाह हुने व्यवस्था मिलाइएको र यस्तो सेवा लिने संख्या हालसम्म सबै संस्थाको गरी ५८ हजार ३९८ पुगेको छ ।
- मन्थली अस्पतालमा १५ शैय्या सञ्चालन गरी USG मैशिन र Lab को औजार उपकरणको व्यवस्था गरी सिसी सेवा कोभिड.एम.सी.ओसी तथा .एन.ओ.ई.-१९ तथा डेंगु रोग रोकथाम,उपचार सेवा/ आँखा सेवा फिजियोथेरापी सेवा सर्पदंश उपचार तथा कुकुरको टोकाइबाट बच्ने,दाँत उपचार सेवा , ARV सेवापोष्,र्सन सेवासुरक्षित मेडिकल एवो ,स्क्रव टाइफस परीक्षण र निदान सेवा ,ट मार्टम सेवाब्लड बैंक , सेवा स्वास्थ्य विमाको फार्मेसी लगायतका सेवा सञ्चालन गरी जिल्लाकै नमुना , जना विरामीको परीक्षण १५० अस्पतालको रूपमा विकास र विस्तार गरिएको छ । दैनिक कम्तिमा परीक्षण लगायतका थाइराइड ,र उपचार भैरहेको छ । निकट भविष्यमा टेलीमेडिसिन सेवा सेवा विस्तार र केही विशेषज्ञ उपचार सहितका शिविरको तयारी गरिएको छ ।
- नगरभित्रका गर्भवती /सुल्केरी महिलाहरुका लागि आउने जाने र रिफर भएको अवस्थामा निशुल्क एम्बुलेन्स सेवा र सुल्केरीसँग उपमेयर कार्यक्रम अन्तर्गतिका सामाग्री उपलब्ध गराइएको छ । छोरीको जन्मलाई प्रोत्साहनका लागि सन्तती बचत प्रोत्साहन कार्यक्रम लागु गरिएको छ ।
- दीर्घरोग लागेका ४२ जना विपन्न नागरिकहरुको उपचारका लागि विभिन्न अस्पतालहरुमा विपन्न नागरिक औषधि उपचारको सिफारिस गरिएको र ८२ जना दीर्घरोगी नागरिकहरुलाई उपचार खर्च वापत मासिक रु ५,००० का दरले रकम उपलब्ध गराइएको छ ।
- महामारीको रूपमा फेलिएको आँखा पाक्ने रोगमा परीक्षणनिदान र उपचारका काम तत्काल गरेर , हजार जनाले उपचार लाभ पाएका छन् ६ विद्यालयहरुमा परीक्षण शिविर समेत सञ्चालन गरी करीव
- आयुर्वेद केन्द्रको साझेदारीमा जिमशाला सञ्चालन गरिएको र चिसापानि आयुर्वेद औषधालयमा पञ्चकर्म लगायतका थप सेवा विस्तार गरिएको छ ।

- वालमैत्री स्थानीय शासनयुक्त नगर बनाएर समय सीमामा घोषणा गर्ने तयारीका लागि अन्य पालिकाहरुको अध्ययन अवलोकन एवं असल सिकाइ अनुभव लिएर तयारीका चरणबद्ध कामहरु निरन्तर सञ्चालन गरिएको छ ।
- लैंग्जिक हिंसा विरुद्धको १६ दिने अभियानमा वडा तहमा १०२ वटा निगरानी समुहका सदस्य र सरोकार व्यक्तीहरुलाई कानुनी सचेतना सहितका कार्यक्रम गरिएको, यस वर्षको मंशिर १६ गते मनाउने नगरपालिका स्थापना दिवस समेत १६ दिने अभियानका सन्दर्भमा एकाकार गरी दिप प्रज्वलनर सरसफाई कार्यर्थाली र वजा ,क्रमहरु सञ्चालन गरी मनाइएको छ ।
- अपाङ्गता दिवसज्येष्ठ नागरीक दिवस कार्यक्रम आयोजना गरी सकारात्मक ,राष्ट्रीय वाल दिवस , कार्यालयमा कार्यरत महिला कर्मचारीका लागि ,सन्देश सहित समुदाय सचेतीकरण गरिएको र लोकसेवा तथा मनोपरामर्श र उद्घोषण कला सम्बन्धी तालिम दिइएको शिक्षक सेवा परीक्षाको तयारीका लागि इच्छुक १०० जना उम्मेदवारलाई अनलाइन कक्षा संचालन भईरहेको छ ।
- हिंसा पिडित तथा प्रभावित व्यक्तिहरुलाई अल्पकालिन सेवाकेन्द्र मार्फत हालसम्म १८ जनालाई सेवा प्रदान गरिएको छ ।
- सामाजिक सुरक्षाका लागि सम्बन्धित व्यक्तिलाई परिचय पत्र वितरण र नविकरणका कार्य निरन्तर गर्दै लाभग्राहीहरुको सामाजिक सुरक्षा भत्ता पहिलो त्रैमासिकमा ५ हजार ७३६ जनालाई रु ४ करोड ६८ लाख ५३ हजार ५६३ रकम वैङ्क भई मार्फत उपलब्ध गराइएको छ । दोस्रो त्रैमासिकमा ५हजार ८५४ जनाको रकम समेत सम्बन्धीत लाभग्राहीको खातामा पठाउने तयारी गरिएको छ । साथै वडा केन्द्रबाटै रकम वितरण गराउन नगरपालिकाले बैङ्कहरुलाई आवश्यक पहल र सहजिकरण गर्ने कार्य भईरहेको छ ।

### **पूर्वाधार विकास तर्फ :**

- नगरसभाबाट स्वीकृत भएका सानाठूला गरी जम्मा ३५१ वटा आयोजना र कार्यक्रममध्ये हालसम्म ११२ वटा (३२%) योजनाहरु सम्झौता भई कार्यान्वयनमा गएका र ४१ वटा (१२%) को कार्य सम्पन्न भई भुक्तानी भएको तथा २३९ वटा योजनाहरु सम्झौता हुने क्रममा रहेका छन् ।
- संघीय र प्रदेश सरकारसँगको समन्वय र सहकार्यमा नगर भित्रका मन्थली ठूलीमदै अर्चले ठाँटी सडक, गेलु सावाडाँडा -साउनेपानी सडक, मन्थली भलुवाजोर सडक र देविटार फुलासी पोखरी - डाँडा सडकको सम्झौता भई निर्माण कार्य अगाडी बढेको छ ।
- वडाबाटै व्यवस्थित सेवा प्रवाहका लागि वडा कार्यालय भवन बनाउदै जाने कार्यलाई जोड दिइएको र ८ नं वडा कार्यालय भवन उद्घाटन भई सेवा प्रवाह शुरु गरिएको छ । ७ नं वडा कार्यालयको काम सम्पन्न भई भुक्तानीको चरणमा छ । वडा नं ३ र ११ र १३ का वडा कार्यालय निर्माण भईरहेका छन् । वडा नं ४व्यवस्थापन गर्ने काम भईरहेको छ । को जग्गा प्राप्ति र १२ र ९,५,

- नगर वडा साझेदारीका योजनाहरु मध्ये ५ वटा योजना ठेक्का सम्झौताको चरणमा र अन्य योजनाहरु वोलपत्र प्रकाशनको चरणमा रहेका छन् ।
- सञ्चालित कार्यक्रम र योजनाहरुको कार्यान्वयनमा तिव्रता दिन र गुणस्तर कायम राख्न नगरस्तरीय र वडास्तरीय अनुगमनको कार्यलाई प्राथमिकतामा राखेर निरन्तरता दिइएको छ ।
- यस अवधिमा ३ वटा घरको नक्सा पास अनुमति दिइएको र ३० वट घर अभिलेखिकरण गरिएको छ ।
- मन्थली वजारलाई उज्यालो शहरको रूपमा विकास गर्न विद्युत प्राधिकरणको सहयोगमा हाइमष्ट लगाएतका सडक वत्ती निर्माण गरी सुचारु गरिएको र अन्य वजार क्षेत्रमा क्रमशः विस्तारको तयारी गरिएको छ ।
- वडा कार्यालयहरु निर्माण हुन वाँकी वडाहरुमा वडा कार्यालय भवन निर्माण तथा सबै वडा कार्यालयहरु जोड्ने मुल सडकहरु स्तरोन्नतीका लागि प्रदेश तथा संघीय कार्यलयसँग प्रस्ताव र समन्वय भइरहेको छ ।
- 

### **वातावरण तथा विपद तर्फ :**

- नगर भित्र हुन सक्ने प्राकृतिक विपत्तिको क्षतिलाई न्यूनीकरण गर्दै उद्धार, राहत वितरण र पुनरोत्थान तथा पुनर्स्थापनाका कार्यमा जोड दिइ नगर भित्र रहेका दमकल, एम्बुलोन्स, सववाहन र व्याकहोलोडरलाई २४ सै घण्टा सुचारु अवस्थामा राखी भारी वर्षादिले अवरुद्ध भएका सडकहरुलाई सिद्धातिसिद्ध सञ्चालनमा ल्याइएको ।
- वातावरणको क्षेत्रमा काम गर्ने विभिन्न संघ सम्प्रदायहरुसँगको समन्वय र सहकार्यमा वृक्षारोपण, संरक्षण र सम्बद्धनका कार्यक्रमहरु सञ्चालन गरी वातावरण मैत्री नगर निर्माणमा जोड दिएको ।
- सबै वडामा टोल विकास संस्था गठन गर्न प्रोत्साहन गर्ने र वजार सरसफाई र विपदजन्य घटनामा सहकार्यमा जोड दिइएको छ ।

### **विधेयक समिति / कानून तर्फ**

- न्यायिक समिति समक्ष प्राप्त हुन आएका उजुरीहरुको समयमै सुनुवाई गरिएको छ ।
- उजुरीको सुनुवाईको लागि ईजलासको व्यवस्था गरिएको छ ।
- नगरपालिकामा ५ वटा उजुरीहरु दर्ता भएको छ
- ६ वटा मेलमिलाप केन्द्रको कार्यालय व्यवस्थापन गरिएको छ ।
- मेलमिलाप कर्ता, वडा समिति र न्यायिक समितिको वीचमा अन्तर्क्रिया ।
- ४ वटा कार्यविधि स्वीकृत र २ वटा कार्यविधि संशोधन भएको ।

### **ज. सूचना अधिकारी र प्रमुखको नाम र पद**

क्र स	नाम थर	पद	सम्पर्क न
१	श्री लव श्रेष्ठ	नगर प्रमुख	९८५१०४९३६९
२	श्री हरिप्रसाद चापागाई	प्रमुख प्रशासकीय अधिकृत	९८५४०४८१११
३	श्री हेमन्तकुमार वुढाथोकी	सूचना / गुनासो सुन्ने अधिकारी	९८६३०२३०१४

## ट. ऐन, नियम, विनियम वा निर्देशिकाको सूची

यस नगरपालिकामा हालसम्म जारी भई स्थानीय राजपत्रमा प्रकाशित गरी कार्यान्वयनमा आएका ऐन, नियम, कार्यविधि एवं निर्देशिकाहरुको सूची ।

क्र.स.	ऐन कानुनको नाम	स्वीकृत मिति
१	मन्थली नगरपालिकाको उपभोक्ता समिति गठन परिचालन तथा व्यवस्थापन सम्बन्धि कार्यविधि २०७५	२०७५/७/७
२	युवा उद्यम कार्यक्रम सञ्चालन कार्यविधि २०७६	२०७६/३/२
३	अपाङ्गता भएका व्यक्तिको परिचय-पत्र वितरण कार्यविधि, २०७५	२०७५/९/९
४	मन्थली नगर कार्यपालिकाको निर्णय वा आदेश र अधिकारपत्रको प्रमाणीकरण (कार्यविधि)	२०७४/१२/२३
५	आधारभूत तह परिक्षा सञ्चालन, अनुगमन तथा व्यवस्थापन निर्देशिका, २०७६	२०७६/११/१
६	खेलकुद विकास ऐन २०७६	२०७६/९/२३
७	सुशासन ऐन २०७६	२०७६/९/२३
८	स्थानीय बजार व्यवस्थापन ऐन २०७६	२०७६/९/२३
९	ज्येष्ठ नागरिक परिचय-पत्र वितरण कार्यविधि २०७६	२०७६/५/१०
१०	दुध उत्पादनमा अनुदान वितरण कार्यविधि २०७६	२०७६/५/१०
११	नगर प्रहरी नियमावली २०७४	२०७४/१२/२३
१२	"घ" वर्गको निर्माण व्यवसायी इजाजतपत्र सम्बन्धी नियमावली २०७४	२०७४/९/२१
१३	न्यायिक समितिको कार्यविधि सम्बन्धी ऐन हाँठद्व	२०७४/१२/२६
१४	उक्लृष्ट नगर पत्रकारिता कोष सञ्चालन कार्यविधि २०७६	२०७६/२/१
१५	पदाधिकारीहरूको आचारसंहिता २०७४	२०७४/१२/२३
१६	प्रशासकीय कार्यविधि (नियमित गर्ने) ऐन २०७४	२०७४/१२/२६
१७	स्थानीय राजपत्र प्रकाशन सम्बन्धी कार्यविधि २०७४	२०७४/१२/२३
१८	राहत सामग्री वितरण सम्बन्धी कार्यविधि २०७६	२०७६/१२/२६
१९	बजार अनुगमन निर्देशिका २०७४	२०७४/१२/१३
२०	विपद् व्यवस्थापन कोष सञ्चालन कार्यविधि २०७६	२०७६/१२/१०
२१	विद्यालय व्यवस्थापन समिति गठन कार्यविधि, २०७६	२०७६/५/१०
२२	शववाहन सञ्चालन कार्यविधि २०७६	२०७६/११/३०
२३	आधारभूत तथा माध्यमिक शिक्षा ऐन २०७४	२०७४/१२/२६
२४	साहित्यकार कल्याण कोष सञ्चालन कार्यविधि २०७६	२०७६/२/१
२५	सुरक्षित आप्रवासन कार्यक्रम सञ्चालन कार्यविधि २०७५	२०७५/८/२८
२६	बालमैत्री स्थानीय शासन तथा बाल अधिकार संरक्षण सम्बन्धि कार्यविधि २०७७	२०७७/३/१२
२७	सहकारी ऐन २०७४	२०७४/१२/२६
२८	स्थानीय स्वास्थ्य तथा सरसफाई ऐन, २०७४	२०७४/१२/२६

क्र.सं.	ऐन कानूनको नाम	स्वीकृत मिति
२९	हेभी इकपमेन्ट सञ्चालन कार्यविधि(२०७७)	२०७४/१२/२६
३०	कर्मचारी कल्याण कोष सञ्चालन कार्यविधि ऐन २०७७	२०७७/९/२३
३१	आर्थिक ऐन २०७७	२०७७/०/२९
३२	मन्थली नगरपालिकाको कार्य सञ्चालन निर्देशिका २०७७	२०७७/११/२८
३३	जलस्रोत नियमावली २०७७	२०७७/९/२१
३४	अटो रिक्सा सञ्चालन कार्यविधि २०७७	२०७७/९/२१
३५	टोल सूधार संस्था सञ्चालन कार्यविधि २०७७	२०७७/९/२१
३६	करारमा जनशक्ति व्यवस्थापन कार्यविधि २०७७	२०७७/९/२३
३७	सुचना तथा अभिलेख केन्द्र स्थापना कार्यविधि २०७७	२०७७/९/२१
३८	सार्वजनिक जवाफदेहिता प्रवर्द्धन सम्बन्धी कार्यविधि	२०७७/९/२१
३९	अल्पकालिन सेवा केन्द्र सञ्चालन कार्यविधि २०७७	२०७७/९/२३
४०	वातावरणीय अद्ययन तथा वातावरणीय परीक्षण कार्यविधि २०७७	२०७७/९/२१
४१	विपद् जोखिम न्यूनीकरण ऐन २०७७	२०७७/३/१०
४२	राजश्व परामर्शको वैठक सञ्चालन कार्यविधि २०७७	२०७७/३/६
४३	आर्थिक कार्यविधि नियमित गर्ने ऐन २०७७	२०७७/३/१०
४४	वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन २०७७	२०७७/३/१०
४५	नगर युवा परिषद गठन सञ्चालन कार्यविधि २०७८	२०७८/६/१२
४६	शिक्षण स्वयम सेवक, अनुदान शिक्षक र विद्यालय कर्मचारी छनौट कार्यविधि २०७७	२०७८/७/२८
४७	नगर कार्यपालिका कार्य विभाजन नियमावली २०७४	२०७५/८/२८
४८	नगर कार्यपालिका कार्य सम्पादन नियमावली २०७४	२०७५/८/२८
४९	वैदेशिक रोजगार व्यवस्थापन कार्यविधि २०७७	२०७७/८/२८
५०	स्थायीय तह वैठक सञ्चालन कार्यविधि २०७५	२०७५/८/२८
५१	नगर युवा परिषद कार्य सञ्चालन कार्यविधि	२०७८/०६/१२
५२	वैदेशिक रोजगारबाट फर्किएकाका लागि काषि व्यवसाय सञ्चालन कार्यविधि	२०७८/०९/२६
५३	शिक्षण स्वयंसेवक अनुदान शिक्षक विद्यालय कर्मचारी छनौट कार्यविधि	२०७८/०९/२८
५४	आन्तरिक लेखा परीक्षण कार्यविधि	२०७८/०९/२६
५५	मेलमिलाप केन्द्र सञ्चालन कार्यविधि	२०७८/०९/२६
५६	सार्वजनिक लेखा समिति कार्यसञ्चालन कार्यविधि	२०७८/१०/२८
५७	आन्तरिक नियन्त्रण प्रणाली निर्देशिका २०७८	
५८	मेलमिलाप केन्द्र सञ्चालन कार्यविधि २०७८	२०७८/९/२६
५९	नगर प्रहरी ऐन २०७८	२०७८/९/२६
६०	आन्तरिक लेखा परीक्षण कार्यविधि २०७८	२०७८/९/२६
६१	वैदेशिक रोजगारीवाट फर्किएकाका लागि कृषि अनुदान सञ्चालन कार्यविधि २०७८	२०७८/९/२६
६२	सार्वजनिक लेखा समिति कार्य सञ्चालन कार्यविधि २०७८	२०७८/१०/२८
६३	एम्बुलेन्स सञ्चालन कार्यविधि २०७९	२०७९/०१/०८
६४	विषयगत समिति कार्यसञ्चालन कार्यविधि २०७९	२०७९/०१/०८
६५	आर्थिक ऐन २०७९	२०७९/०३/१०
६६	विनियोजन ऐन २०७९	२०७९/०३/१०
६७	साझेदारी ऐन २०७९	२०७९/०३/१०
६८	एम्बुलेन्स सेवा सञ्चालन कार्यविधि	२०७९/०१/०८
६९	वित्तीय साक्षरता तथ मनोसामाजिक परामर्श अनुदान सहयोग सञ्चालन कार्यविधि	२०७९/०३/०७
७०	सार्वजनिक सेवा प्रवाह मापदण्ड	२०७९/०३/०७

क्र.सं.	ऐन कानूनको नाम	स्वीकृत मिति
७१	कक्षा ११ र १२ मा विज्ञान विषय नि शुल्क अध्यापन गराउन सामुदायिक विद्यालयलाई अनुदान उपलब्ध गराउने कार्यविधि २०७९	२०७९/ ०४/२०
७२	आर्थिक सहायता कार्यविधि २०७९	२०७९/०५/१६
७३	साझेदारी कार्यक्रम सञ्चालन तथा व्यवस्थापन कार्यविधि २०७९	२०७९/०५/१६
७४	प्रधानाध्यापक व्यवस्थापन सम्बन्धी कार्यविधि २०७९	२०७९/१२/
७५	तीनलाल पार्क सञ्चालन र व्यवस्थापन कार्यविधि २०८०	२०८०/०५/३१
७६	विद्यालय वस सञ्चालन मापदण्ड २०८०	२०८०/०५/३१
७७	वाल विकास केन्द्र सञ्चालन निर्देशिका २०८०	२०८०/०६/२९
७८	कृषि उपज नगद अनुदान मापदण्ड २०८०	२०८०/०६/२९
७९		
८०		
८१	स्थानीय वन ऐन २०८०	२०८०/०९/२५

## ठ. आम्दानी खर्च तथा आर्थिक कारोबार सम्बन्धी अध्यावधिक विवरण

यस नगरपालिकावाट चालु आ व २०८०/०८१ को २०८० श्रावणदेखि २०८० पौष मसान्तसम्म भएको आम्दानी खर्च तथा कारोबार सम्बन्धी अध्यावधिक विवरण यस प्रकार रहेको छ ।

### १ आन्तरिक राजश्व प्राप्तिको अवस्था

क्र स	विवरण	लक्ष्य	प्राप्ति	प्रगति %	कैफियत
१	एकीकृत सम्पत्ति कर	८१,००,०००	४०,८८,१२९/५०		
२	घर वहाल कर	३५,००,०००	१४,३५,०६९.९३		
३	वहाल विटौरी कर	६५,००,०००	५००		
४	सवारी साधन कर ( साना सवारी)	१,००,०००	०		
५	कृषि तथा पशुजन्य वस्तुको व्यवसायिक कारोबारमा लाग्ने कर	५०,०००	३१,४१०/०		
६	अखेटोपहारमा लाग्ने कर	५०,०००	०		
७	सरकारी सम्पत्तिको वाहालवाट प्राप्त	१५,००,०००	१०,३५,८५०		

क्र स	विवरण	लक्ष्य	प्राप्ति	प्रगति %	कैफियत
	आय				
८	सरकारी सम्पत्तिको विक्रीवाट प्राप्त रकम	१,००,०००	०		
९	अन्य विक्रीवाट प्राप्त रकम	१,००,०००	१३,१५०		
१०	न्यायिक दस्तुर	१,००,०००	१६००		
११	शिक्षा क्षेत्रको आमदानी	२,००,०००	१६,२५०		
१२	परीक्षा शुल्क	१,००,०००	२६,५००		
१३	यातायात क्षेत्रको आमदानी	१,००,०००	०		
१४	अन्य प्रशासनिक सेवा शुल्क	५,००,०००	१,४८,८००		
१५	पूर्वाधार सेवामा लाग्ने शुल्क	५,००,०००	०		
१६	नक्सापास दस्तुर	६,००,०००	८,२०,४२७.६४		
१७	सिफारिस दस्तुर	५,००,०००	१४,०३,४३६		
१८	व्यक्तिगत घटना दस्तुर	५०,०००	५०,०००		
१९	नाता प्रमाणित दस्तुर	१,००,०००	१,६०,०००		
२०	अन्य दस्तुर	२६,००,०००	१०,०६,६४१		
२१	व्यवसाय रजिष्ट्रेशन दस्तुर	१०,००,०००	१,६४,६००		
२२	रेडियो एफ.एम सञ्चालन दस्तुर	५०,०००	०		
२३	प्रशासनिक दण्ड जरिवाना र जफत	२०,००,०००	८९,०६९		

क्र स	विवरण	लक्ष्य	प्राप्ति	प्रगति %	कैफियत
२४	व्यवसाय कर	४५,००,०००	२५,८६,३५०		
२५	वाँडफाँडवाट प्राप्त हुने विज्ञापन कर	१,००,०००	०		
२६	दहतर वहतरको विक्रीवाट प्राप्त हुने आय	१,००,००,०००	०		
	जम्मा	४,३०,००,०००	१,३०,८६,०९०.२६	३०.४४	

## २ संघीय सरकार, प्रदेश सरकार र आन्तरिक राजभूवाट प्राप्त आम्दानीको क्षेत्रगत विनियोजन र खर्च तथा मौज्दातको अवस्था निम्नानुसार रहेको छ

आ.व. : २०८०/८१ महिना : सबै अवधी : २०८०/०४/०१-२०८०/१०/१५		रु हजारमा			
SN	क्षेत्र/उप क्षेत्र	विनियोजन	खर्च	खर्च (%)	मौज्दात
१	आर्थिक विकास	६,१४,८९,१११.००	६४,५७,२८७.००	१०.७	५,५०,३१,८२४.००
२	सामाजिक विकास	७४,९७,७४,५३१.००	२१,०६,८७,५५६.७१	३८.३२	३३,९०,८६,९७४.२९
१	शिक्षा	३६,६४,५८,०००.००	१७,७२,१९,६४४.००	४२.९	२०,९२,३८,३५६.००
२	स्वास्थ्य	१०,३६,१९,४८४.००	४,३९,९२,५४४.२९	४२.४६	५,९६,२६,९३९.७१
३	खानेपानी तथा सरसफाई	१,७३,९९,०००.००	१,९४,०००.००	१.१२	१,७२,०५,०००.००
४	भाषा तथा संस्कृति	५५,१२,३२३.००	६,४८,०००.००	११.७६	४८,६४,३२३.००
५	लैंगिक समानता तथा सामाजिक समावेशीकरण	३,७५,१०,९१७.००	३१,६२,५०२.००	८.४३	३,४३,४८,४१५.००
६	युवा तथा खेलकुद	७५,९७,८०७.००	१७,७३,०९४.००	२३.३४	५८,२४,७१३.००
७	सामाजिक सुरक्षा तथा संरक्षण	१,१६,७७,०००.००	३६,९७,७७२.४२	३१.६७	७९,७९,२२७.७८
८	पूर्वाधार विकास	२५,८१,४५,२०७.००	३,७५,२२,५१४.००	१४.५४	२२,०६,२२,६९३.००
९	यातयात पूर्वाधार	१५,७५,४०,०००.००	१,१७,१७,९६८.००	७.४४	१४,७८,२२,०३२.००
१०	भवन, आवास तथा सहरी विकास	७,१८,५३,३३५.००	२,३७,४०,८४६.००	३३.०४	४,८१,१२,४८९.००

३	उर्जा	८,००,०००.००	०.००	०	८,००,०००.००
४	संचार तथा सूचना प्रबिधि	१३,००,०००.००	०.००	०	१३,००,०००.००
५	सम्पदा पूर्वाधार	१,२६,७८,८७२.००	२०,६३,७००.००	१६.२८	१,०६,१५,१७२.००
६	विज्ञान तथा प्रबिधि	६,००,०००.००	०.००	०	६,००,०००.००
७	पुनर्निर्माण	१,३३,७३,०००.००	०.००	०	१,३३,७३,०००.००
८	सुशासन तथा अन्तरसम्बन्धित क्षेत्र	२,५६,९७,८१५.३३	८३,३८,८२६.५६	३२.४५	१,७३,५८,९८८.७७
९	विपद् व्यवस्थापन	१,०५,००,०००.००	३०,०६,२२०.००	२८.६३	७४,९३,७८०.००
२	मानव संशाधन विकास	७५,५५,०००.००	७,५८,१६१.५६	१३.६५	४७,९६,८३८.४४
३	शान्ति तथा सुव्यवस्था	४,००,०००.००	१,९४,०००.००	४८.७	२,०६,०००.००
४	कानून तथा न्याय	२५,००,०००.००	७४,४२५.००	२.१८	२४,४५,५७५.००
५	शासन प्रणाली	१५,२९,१७६.००	१२,५४,९८४.००	८२.०७	२,७४,१९२.००
६	तथ्यांक प्रणाली	१६,९३,८१२.३३	८,३८,७६७.००	४९.७२	८,५५,०४५.३३
७	श्रम तथा रोजगारी	६,४०,०००.००	०.००	०	६,४०,०००.००
८	योजना तर्जुमा र कार्यन्वयन	५,८०,०००.००	२८,८५५.००	४.९८	५,५१,१४५.००
९	वित्तीय सुशासन	२२,९९,८२७.००	२२,०३,४१४.००	९७.८१	९६,४१३.००
५	कार्यालय सञ्चालन तथा प्रशासनिक	१५,०३,८६,१७३.००	६,१३,८८,८२६.१२	४०.८२	८,८९,९७,३४६.८८
१	कार्यालय सञ्चालन तथा प्रशासनिक	१५,०३,८६,१७३.००	६,१३,८८,८२६.१२	४०.८२	८,८९,९७,३४६.८८
कुल जम्मा		१,०४,५४,९२,८३७.३३	३२,४३,९५,०१०.३९	३१.०२	७२,१०,९७,८२६.९४

## ड. तोकिए वमोजिमका अन्य विवरण

- यस नगरपालिकावाट जारी भएको सार्वजनिक जवाफदेहिता प्रवर्द्धन सम्बन्धी कार्यविधि २०७७ को दफा ५ वमोजिम र सूचना तथा अभिलेख केन्द्रको स्थापना तथा सञ्चालन सम्बन्धी कार्यविधि २०७७ को दफा ६ वमोजिम कार्यालयमा गुनासो सुन्ने र सूचना अधिकारीको जिम्मेवारी तोकी फोटो सहितको विवरण सार्वजनिक गरिएको ।
- नागरिक वडा पत्र अधावधिक गरी सबैले देख्ने ठाँउमा सार्वजनिक गरिएको ।
- कार्यालयको Website, Facebook Pages, अध्यावधिक गरी नगरपालिकावाट भएका क्रियाकलापहरु नियमितरूपमा सार्वजनिक गर्ने गरिएको ।

- आ व ०८०/०८१ को नीति, योजना तथा कार्यक्रम र वजेट समावेश भएको नगर विकास योजना प्रकाशन गरिएको र सो वाट नागरिक प्रतिको जवाफदेहिता वहन गर्न सहज वातावरण निर्माण भएको ।
- आ व २०७९/०८० मा सम्पन्न कार्यक्रमहरुको वार्षिक समीक्षा गरी वार्षिक प्रगति प्रतिवेदन प्रकाशित गरिएको ।
- सामाजिक सूरक्षा भत्ता लाभग्राहीको खातामा वैकिङ्ग प्रणाली (EFT) मार्फत उपलब्ध गराइएको ।
- नगरपालिका भित्रका विषयगत समिति वैठक, स्टाफ वैठक, नगर कार्यपालिकाको वैठक नियमित वसी कार्यक्रम कार्यान्वयनमा प्रभावकारी बनाउने प्रयासहरु गरिएको ।
- स्थानीय ५ वटा सामुदायिक रेडियो मार्फत नगरपालिकाका गतिविधिहरु सार्वजनिक गर्न हाम्रो मन्त्रली नामक कार्यक्रम सञ्चालन गरिएको ।
- नगरलाई वालमैत्री स्थानीय शासन प्रणाली स्थापना गर्न आवश्यक कार्य भइरहेको छ ।